



महालेखापरीक्षकको वार्षिक प्रतिवेदन

२०७८

वैतेश्वर गाउँपालिका

दोलखा



महालेखापरीक्षकको कार्यालय

काठमाडौं, नेपाल




महालेखापरीक्षकको वार्षिक प्रतिवेदन



२०७८

वैतेश्वर गाउँपालिका

दोलखा



महालेखापरीक्षकको कार्यालय

काठमाडौं, नेपाल



महालेखापरीक्षकको
वार्षिक प्रतिवेदन
२०७८



वैतेश्वर गाउँपालिका
दोलखा

महालेखापरीक्षकको कार्यालय

काठमाडौं, नेपाल

दूरदृष्टि (VISION)

जवाफदेहिता, पारदर्शिता र निष्ठा
प्रवर्द्धन गर्ने विश्वसनीय संस्था

*(Be Credible Institution in
Promoting Accountability,
Transparency and Integrity)*

राष्ट्रलाई स्वतन्त्र एवं गुणस्तरीय
लेखापरीक्षण सेवा प्रदान गर्ने

*(Provide independent
and Quality Audit Service
to Nation)*

गन्तव्य (MISSION)

मूल्य मान्यता (Core Values)

निष्ठा	<i>(Integrity)</i>
स्वतन्त्रता	<i>(Independence)</i>
व्यावसायिकता	<i>(Professionalism)</i>
पारदर्शिता	<i>(Transparency)</i>
जवाफदेहिता	<i>(Accountability)</i>

महालेखापरीक्षकको भनाइ

नेपालको संविधानको धारा २४१ मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयको लेखा कानून बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी महालेखापरीक्षकबाट लेखापरीक्षण हुने व्यवस्था छ। लेखापरीक्षण ऐन, २०७५ को दफा २०(२) मा महालेखापरीक्षकले प्रत्येक स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरी अलग अलग प्रतिवेदन जारी गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम स्थानीय तहको २०७८/७९ को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी यो प्रतिवेदन जारी गरिएको छ।



स्थानीय तहको लेखापरीक्षण नेपालको संविधान, लेखापरीक्षण ऐन, नेपाल सरकारी लेखापरीक्षण मान, वित्तीय लेखापरीक्षण मार्गदर्शन, स्थानीय तह लेखापरीक्षण निर्देशिका, महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण योजना र स्थानीय तहसँग सम्बन्धित ऐन, नियमको आधारमा सम्पन्न गरिएको छ। लेखापरीक्षणको उद्देश्यमा वित्तीय विवरणको शुद्धता, प्रचलित कानूनको पालना, बजेट तथा योजना तर्जुमा एवं कार्यक्रम कार्यान्वयन, खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोग, जिम्मेवारी, जवाफदेहिता एवं पारदर्शिता र सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्नु साथै स्रोत साधनको प्राप्ति र परिचालन सम्बन्धमा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता भए नभएको विश्लेषण गरी वित्तीय व्यवस्थापनमा सुधारका लागि सुझाव प्रदान गरी सुशासन प्रवर्द्धनमा टेवा पुऱ्याउनु रहेको छ। आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण सम्पन्न भएपश्चात जारी गरिएको प्रारम्भिक प्रतिवेदन उपर प्राप्त प्रतिक्रियाका विषयहरू मिलान गरी कायम रहेका व्यहोरा समावेश गरेर राय सहितको अन्तिम प्रतिवेदन पठाइएको छ।

यस वर्षको लेखापरीक्षणबाट देखिएका व्यहोराहरू मूलतः आवश्यक कानूनहरू तर्जुमा नगरेको, तर्जुमा भएका कानूनहरू राजपत्रमा प्रकाशन नगरेको, आन्तरिक आय र राजस्व बाँडफाँटको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आय न्यून रहेको, बक्यौता असुलीमा प्रभावकारिता नआएको, बजेट अनुशासन कमजोर रहेको, खर्च पश्चात बजेट तथा कार्यक्रम संशोधन गरेको, वर्षान्तमा बढी खर्च गरेको, खरिद कानून विपरीत सोझै खरिद गरेको, प्रशासनिक खर्च बढ्दै गएको बाँकी अनुदान वर्षान्तमा फिर्ता नगरेको, अनुत्पादक तथा वितरणमुखी खर्च गरेको लगायतका छन्। त्यसैगरी विकास निर्माणतर्फ योजना प्राथमिकीकरण नगरेको, टुक्रे आयोजनाको छनौट गरी खर्च गरेको, विस्तृत आयोजना प्रतिवेदन तयारीमा परामर्शदातामाथि निर्भर रहेको, जटिल प्रकृतिका कार्यहरू समेत उपभोक्ता समितिबाट गराएको, जनसहभागिता नजुटेको जस्ता समस्या रहेका छन्।

स्थानीय तहको आन्तरिक व्यवस्थापनतर्फ दरबन्दी अनुसार पदपूर्ति नभएको, दरबन्दी वेगरका कर्मचारी नियुक्ति गरेको, उपभोक्ता समितिको कार्यमा सेवा प्रवाह सहज र व्यवस्थित नभएको, सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा जिन्सी एवं सम्पत्ति अभिलेख नराखेको, सञ्चालित

योजना, कार्यक्रम तथा सेवा प्रवाहको अभिलेख नराखेको, बैङ्क हिसाब नभिडेको, लेखाङ्कन तथा समग्र प्रतिवेदन प्रणाली र आन्तरिक नियन्त्रण कमजोर रहेको पाइएको छ। स्थानीय तहमा महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन उपर छलफल र बेरुजू फर्स्यौट सम्बन्धी स्पष्ट कार्यविधि तर्जुमा भएको देखिएन। लेखापरीक्षणबाट औँल्याएका व्यहोराहरू आवश्यक कारवाही गरी वित्तीय अनुशासन कायम गर्नुपर्दछ।

समय र जनशक्तिको सीमितताको बाबजुद यथासम्भव स्थानीय तहको कार्यस्थलमा नै उपस्थित भई लेखापरीक्षण गरिएको र लेखापरीक्षणको क्रममा लेखापरीक्षण टोलीले स्थानीय तहका प्रमुख सहितका पदाधिकारीहरूसँग छलफल समेत गरिएको छ। लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका व्यहोराको कार्यान्वयनबाट स्थानीय तहको वित्तीय व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरेको छु। स्थानीय तहको लेखापरीक्षणमा सहयोग पुऱ्याउने स्थानीय तहका सबै पदाधिकारी तथा कर्मचारीहरू र लेखापरीक्षण कार्यमा संलग्न यस कार्यालयका कर्मचारीहरूको कार्यसम्पादनको उच्च मूल्याङ्कन पादैँ विशेष धन्यवाद दिन चाहन्छु।

२०७९ चैत्र

(टंकमणि शर्मा दंगाल)

महालेखापरीक्षक



महालेखापरीक्षकको कार्यालय
Office of the Auditor General
अनामनगर, काठमाडौं, नेपाल
Anamnagar, Kathmandu, Nepal

प्रादेशिक लेखापरीक्षण महानिदेशनालय, बागमती
२०१६

पत्र संख्या: २०७८।७९

च.नं.

मिति: २०७९।१२।२९

विषय: लेखापरीक्षण प्रतिवेदन ।

श्री प्रमुख/अध्यक्ष ज्यू,
वैतेश्वर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय,
दोलखा ।

कैफियत सहितको राय

हामीले वैतेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरेका छौं ।

हाम्रो रायमा, यस प्रतिवेदनको कैफियत सहितको राय व्यक्त गर्ने आधार खण्डमा उल्लेख भएका विषयले पार्ने असर बाहेक, पेस भएको २०७९ आषाढ ३२ मा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरणले स्थानीय तहसँग सम्बन्धित प्रचलित कानूनबमोजिम सारभूतरूपमा सही तथा यथार्थ अवस्था चित्रण गर्दछ ।

कैफियत सहितको राय व्यक्त गर्ने आधार

- गाउँपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रूपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन ।
- लेखापरीक्षणबाट रु ३ करोड ४९ लाख २५ हजार बेरुजू देखिएको छ । सोमध्ये प्रतिक्रियाबाट रु १ लाख ८७ हजार फर्स्यौट भई बाँकी बेरुजू असुल गर्नुपर्ने रु. ५० लाख ४९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. ९० लाख ७० हजार, नियमित गर्नुपर्ने रु १ करोड ९८ लाख १८ हजार रहेको छ । पालिकाको गतवर्ष सम्म रु १३ करोड ५० लाख २० हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु १६ करोड ८९ लाख ५७ हजार रहेको छ । गाउँपालिकाको बेरुजू वर्गीकरण, अद्यावधिक बेरुजू स्थिति एवं प्रारम्भिक प्रतिवेदनको प्रतिक्रियाबाट लगत कट्टा गरिएको व्यहोरा यसैसाथ संलग्न छ ।
- गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको, लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ । कार्यालयबाट सम्प्रेषित लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन यसको अङ्गको रूपमा रहेको छ ।

४. आम्दानी तथा खर्चको सेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेशकी बाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी खुलाएको छैन।

हाम्रो लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गरिएको छ। वित्तीय विवरण तयार गर्ने स्थानीय तहसँग हामी स्वतन्त्र छौं। त्यसैगरी स्वीकृत आचारसंहिताको पालना गरी कार्यसम्पादन गरेका छौं। लेखापरीक्षणको क्रममा प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरू हाम्रो राय व्यक्त गर्ने आधारका लागि पर्याप्त र उपयुक्त छन् भन्ने कुरामा कार्यालय विश्वस्त छ।

वित्तीय विवरण उपर व्यवस्थापन र लेखाउत्तरदायी अधिकारीको जिम्मेवारी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानून बमोजिम सही र यथार्थ हुने गरी वित्तीय विवरण तयार गर्ने तथा जालसाजी वा अन्य गल्तीका कारण वित्तीय विवरण सारभूतरूपमा गलत आँकडा रहित स्वरूपमा बन्ने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने जिम्मेवारी पालिका व्यवस्थापनमा रहेको छ। नगर कार्यपालिका, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाको वित्तीय प्रतिवेदन प्रक्रियाको अनुगमनका लागि जिम्मेवार रहेका छन्।

वित्तीय विवरणको लेखापरीक्षण उपर लेखापरीक्षकको जिम्मेवारी

वित्तीय प्रतिवेदन समग्रमा जालसाजी वा अन्य गल्ती समेतका कारण सारभूतरूपमा गलत आँकडा रहित होस् भनी उचित आश्वस्तता प्राप्त गरी राय सहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्नु लेखापरीक्षणको उद्देश्य हो। लेखापरीक्षणमा उचित आश्वस्तताले सामान्य स्तरको आश्वस्ततासम्म प्रदान गरेको हुन्छ, तर लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका नेपाल सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गर्ने लेखापरीक्षण सम्पादन भएकै अवस्थामा पनि सबै प्रकारका जालसाजीजन्य वा अन्य गल्ती पत्ता लगाउन सक्ने निश्चितता भने हुँदैन। वित्तीय विवरणका उपयोगकर्ताले सामान्यतया गर्ने आर्थिक निर्णयमा नै फरक पार्न सक्ने अवस्था देखिएका एउटै वा समग्रतामा हुने विशेष वा जालसाजीजन्य वा अन्य गल्तीलाई सारभूतरूपमा गलत आँकडा मानिएको छ।



(श्याम प्रसाद भण्डारी)
नायब महालेखापरीक्षक

वैतेश्वर गाउँपालिका, दोलखा

१. चालु वर्षको बेरजु २०७८।७९

१.१. बेरजु बर्गिकरण (बिनियोजन, राजस्व, धरौटी र अन्य कारोबार)

(रु. हजारमा)

प्रारम्भिक बेरजु			प्रतिक्रियाबाट फछ्यौट			बाँकी बेरजु			बेरजु						
दफा संख्या		रकम	दफा संख्या		रकम	दफा संख्या		रकम	असुल गर्नुपर्ने	नियमित गर्नुपर्ने					पेस्की
संक्रान्तिका	तारिखी		संक्रान्तिका	तारिखी		संक्रान्तिका	तारिखी			अनियमित भएको	प्रमाण कागजात पेश नभएको	राजस्व लगत जिम्मेवारी नसारेको	सोधभर्ना नलिएको	जम्मा	
४५	१३२	३३९३७	०	३	१८७	४५	१३२	३३९३७	५०४९	१९८१८	९०७०	०	०	२८८८८	०

१.२ प्रतिक्रियाबाट फस्यौट गरिएका दफाहरुको स्विकृत विवरण

क्र.सं	प्रारम्भिक प्रतिवेदनको दफा नं.	छोटकरी व्यहोरा	रकम रु.
१	७०	प्रारम्भिक प्रतिवेदन उपर असूल भई पेश भएको आधारमा मिति २०७९।११।२८ को निर्णयले रामकृष्ण रिमाल को , कृष्णमणि दाहाल र सिताराम दाहाल को सम्परीक्षण गरिएको ।	१८७९१०

२. अघावधिक बेरजु स्थिति २०७८।७९

(रु. हजारमा)

जिल्ला	गत वर्ष सम्मको बाँकी	समायोजन	यो वर्षको फछ्यौट	बाँकी बेरजु	यो वर्ष सम्परीक्षणबाट कायम बेरजु	यो वर्षको बेरजु	कुल बेरजु बाँकी
वैतेश्वर गाउँपालिका दोलखा	१३५०२०		०	१३५०२०	०	३३९३७	१६८९५७

आर्थिक कारोबारको स्थिति

आर्थिक वर्ष: २०७८/७९

कार्यालय र स्थान : वैतेश्वर गाउँपालिका, दोलखा

पद	नाम	कार्यकाल सुरु मिति	कार्यकाल समाप्त मिति
कार्यालय प्रमुख	RISHIRAM GYAWALI	२०७९-५-२३	हाल सम्म कार्यरत
लेखा प्रमुख	Uttam Dahal	२०७९-१०-२४	हाल सम्म कार्यरत
लेखा प्रमुख	Sanjaya Shiwakoti	२०७६-८-१७	२०७८-१०-१७
बेरुजु रकम			३३,९३७,४७०

स्थानीय तह :

गत वर्षको जिम्मेवारी		२,८३,६१,१५६.५	
आम्दानी		खर्च	
संघीय सरकारबाट अनुदान	४७,०५,९५,४९६	चालु खर्च	४०,५९,०१,७११
प्रदेश सरकारबाट अनुदान	६,४८,५७,६८७	पूँजीगत खर्च	२१,०७,६०,७२७
राजस्व बाँडफाँट	८,०३,०३,४१८.७३	वित्तीय/अन्य व्यवस्था	९१,५३,१०६
आन्तरिक आय	९६,७१,४६२.०२		
अन्य आय	८७,२६,००५		
कुल आय	६३,४१,५४,०६८.७५	कुल खर्च	६२,५८,१५,५४४
बाँकी मौज्जात			३,६६,९९,६८१.२५

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम
१			<p>परिचय</p> <p>स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको संचालन गर्ने उद्देश्यले यस पालिकाको स्थापना भएको हो । स्थानीय सरकारले सञ्चालन गर्ने कार्यमा सहकारिता सह-अस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्नु र स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु यस पालिकाको उद्देश्य रहेको छ । नेपालको बागमती प्रदेशको दोलखा जिल्ला अर्न्तगतको यस वैतेश्वर गाउँपालिकामा ८ वडा, ४५ सभा सदस्य, ८०.४१ वर्ग किलोमिटर क्षेत्रफल तथा १९,८७६ जनसंख्या रहेको छ ।</p> <p>लेखापरीक्षणका लागि पेश भएका आर्थिक कारोवारसँग सम्बन्धित विवरणहरू तथा नेपालका महालेखापरीक्षकले जारी गरेको नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (व्यवस्थापन तथा संचालन) निर्देशिका, २०७८ NAMS बमोजिम स्वीकृत लेखापरीक्षण योजना, लिखित प्रतिनिधित्व पत्र एवं लेखापरीक्षण नीति, मानदण्ड, मार्गदर्शन, निर्देशन र लेखापरीक्षणका सीमा समेतको आधारमा नमुना छनौट गरी लेखापरीक्षण सम्पन्न गरी तयार भएको लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनको मस्यौदामा व्यवस्थापनपक्षसँग छलफल गरी कायम भएका व्यहोरा लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा समावेश गरी जारी गरिएको छ। लेखापरीक्षकको जिम्मेवारी लेखापरीक्षण निश्कर्ष सहितको प्रतिवेदन जारी गर्नु हो भने वित्तीय विवरणको तयारी लगायत सम्पूर्ण आर्थिक कारोवारको जिम्मेवारी व्यवस्थापनपक्षसँग नै रहेको छ।</p>	
२			<p>लेखापरीक्षणको क्रममा असुली</p> <p>लेखापरीक्षणको क्रममा औल्याइएको बेरुजु रु.६४११२।- असुल भई दाखिला भएको छ ।</p>	
३			<p>स्थानीय संचित कोष</p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६९ र ७२ बमोजिम नगरपालिकाले प्राप्त गरेको आय, अनुदान तथा सहायता र स्थानीय सरकार सञ्चालनमा भएका आय- व्यय हिसाबको आर्थिक वर्ष २०७८।७९ को कोषको संक्षिप्त अवस्था निम्नबमोजिम रहेको छ:</p> <div style="border: 1px solid black; padding: 5px; text-align: center; margin-top: 10px;"> <p>प्राप्ती भुक्तानी हिसावन</p> </div>	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय				बेरुजु रकम	
			विवरण	यस वर्ष रु.				
				बजेट	आफैले गरेको प्राप्ति/भुक्तानी	वस्तुगत/सोझै भुक्तानी	जम्मा	
			प्राप्ती (क+ख)	५५३९५५७३४.६८	४८४२६६९९२.७५		४८४२६६९९२.७५	
			क. प्राप्ति (संचितकोषमा आम्दानी बाँधिने)	५४०७५०७०९.६८	४७५५४०९०७.७५	०	४७५५४०९०७.७५	
			११००० कर	८०२६९७०९.६८	८१६८४८१३.४	०	८१६८४८१३.४	
			१३००० अनुदान	४५२०६१०००.	३८५५६६०२७.	०	३८५५६६०२७.	
			संघीय सरकार	३८९६२२०००.	३३९५५५६४८.	०	३३९५५५६४८.	
			प्रदेश सरकार	६२४३९०००.	४६०१०३७९.	०	४६०१०३७९.	
			१४००० अन्य राजस्व	८४२००००.	८२९००६७.३५	०	८२९००६७.३५	
			ख. अन्य प्राप्ति	१३२०५०३३.	८७२६००५.		८७२६००५.	
			वितरण गर्न बाकी राजस्व	०	०	०	०	
			कोषहरु	१३२०५०३३.	५९४५४०९.	०	५९४५४०९.	
			धरौटी	०	२७८०५९६.	०	२७८०५९६.	
			संघीय प्रदेश सरकार वा अन्य कार्यक्रम	०	०	०	०	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय					बेरजु रकम
			भुक्तानी (ग+घ)	५३७७८०७३४.६८	४७५९२८३८८.		४७५९२८३८८.	
			ग. भुक्तानी (सञ्चित कोषबाट)	५२४५७५७०१.६८	४६६७७५२८२.		४६६७७५२८२.	
			२१००० पारिश्रमिक / सुविधा	१८०५७९७०१.६८	१७५३८८७३८.	०	१७५३८८७३८.	
			२२००० मालसामान तथा सेवाको उपयोग	८६९४१९८३.	७५१०९११०.	०	७५१०९११०.	
			२५००० सहायता (Subsidy)	४०६९१०००.	३६०१९२२१.	०	३६०१९२२१.	
			२६००० अनुदान	१५०००००.	११३११६५.	०	११३११६५.	
			२७००० सामाजिक सुरक्षा	१३८९३०१७.	१०७००००७.	०	१०७००००७.	
			२८००० अन्य खर्च	३२०६०००.	२७९०९०६.	०	२७९०९०६.	
			३१००० गैर वित्तीय सम्पत्ती / पूँजीगत खर्च	१९७७६४०००.	१६५६३६१३५.	०	१६५६३६१३५.	
			घ. अन्य भूक्तानी	१३२०५०३३.	९१५३१०६.		९१५३१०६.	
			कोषहरु	१३२०५०३३.	६१९२४७५.	०	६१९२४७५.	
			धरौटी	०	२९६०९३१.	०	२९६०९३१.	
			संघीय प्रदेश सरकार वा अन्य कार्यक्रम	०	०	०	०	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय				बेरजु रकम
			कट्टी रकम भुक्तानी/दाखिला गर्न बाकी		-३००.		-३००.
			ड. यो वर्षको बचत (न्युन)	१६१७५०००.	८३३८५२४.७५		८३३८५२४.७५
			च. गतवर्षको जिम्मेवारी रकम (अ.ल्या)		२८३६११५६.५		२८३६११५६.५
			वर्षान्तको बाकी रकम (ड + च)	१६१७५०००.	३६६९९६८१.२५		३६६९९६८१.२५
			बैंक तथा नगद बाकी		३६७२५६८१.२५		३६७२५६८१.२५
पालिकाले पेश गरेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SUTRA)बमोजिमको वित्तीय प्रतिवेदन (म.ले.प.फा.नं. २७२) मा समावेश नभएका अन्य खर्च शिर्षकहरु निम्नानुसार छन्							
			सि.नं.	कार्यक्रम	अन्तिम बजेट	खर्च	
			1.	सामाजिक सुरक्षा तथा संरक्षण	१०४,७३८,११२.००	१०४,२९८,५६४.००	
			2.	गरिवसँग विशेष्वर कार्यक्रम	४६४,०००.००	४६४,०००.००	
			3.	एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम	५२,१९९,०००.००	२६,२७७,२८४.००	
			4.	भौतिक पूर्वाधार विकास मन्त्रालय	१०,९२१,०००.००	१०,२५०,५५४.००	
			5.	प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्धन तथा कोभिड पूर्नस्थापना साझेदारी कार्यक्रम [३५०००११८४]	७,२८९,०००.००	६,०९६,७५४.००	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम								
			<table border="1"> <tr> <td>6.</td> <td>पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास कार्यक्रम [३०७००११४४]</td> <td>२,५००,०००.००</td> <td>२,५००,०००.००</td> </tr> <tr> <td colspan="2">जम्मा</td> <td>१७८,१११,११२.००</td> <td>१४९,८८७,१५६.००</td> </tr> </table>	6.	पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास कार्यक्रम [३०७००११४४]	२,५००,०००.००	२,५००,०००.००	जम्मा		१७८,१११,११२.००	१४९,८८७,१५६.००	
6.	पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास कार्यक्रम [३०७००११४४]	२,५००,०००.००	२,५००,०००.००									
जम्मा		१७८,१११,११२.००	१४९,८८७,१५६.००									
४			<p>वित्तीय विवरण विश्लेषण</p> <ul style="list-style-type: none"> स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नियम ७२(२) मा नेपाल सरकारले निर्धारण गरेबमोजिमको आय र व्ययको वर्गीकरण तथा खर्च शीर्षक सम्बन्धी व्यवस्था अवलम्बन गर्नुपर्ने तथा नियम ७६(२) मा महालेखापरीक्षकबाट स्वीकृत भएबमोजिमको ढाँचामा लेखा राख्नुपर्ने व्यवस्था गरेकोमा यस पालिकाले २०७६।२।१९ मा महालेखापरीक्षकबाट स्वीकृत भएको ढाँचामा प्रतिवेदन तथा लेखाङ्कन गरे तापनि सबै आर्थिक कारोवारलाई समेट्न सकेको छैन। पालिकाले अन्तरसरकारी अख्तियारीलाई स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SUTRA) मा आवद्ध गरेको छैन। अन्तरसरकारी अख्तियारीलाई समेत सुत्र प्रणालीमा आवद्ध गर्नुपर्दछ। 									
५			<p>घटी जिम्मेवारी सारेको</p> <p>गत वर्षको लेखापरीक्षण प्रतिवेदनबाट रु.३ करोड १९ लाख ३९० अन्तिम मौज्जात देखिएकोमा यस आ.व. मा उक्त रकम जिम्मेवारी सार्नुपर्नेमा यस वर्ष रु.२ करोड ४१ लाख ६१ हजार ५२८ मात्र मौज्जात सारेको देखिएकाले रु.७७३८८६२। घटी मौज्जात सारेको सम्बन्धमा यकिन गर्नुपर्ने रु.</p>	७,७३८,८६२								
६			<p>हिसाब मिलान विवरण तयार नगरेको</p> <p>स्थानीय तह सरकार संचालन ऐन, २०७४ को दफा ७६(२) बमोजिम स्थानीय तहले आफ्नो कारोबारको लेखा महालेखा नियन्त्रक कार्यालयको सिफारिशमा महालेखापरीक्षकबाट स्वीकृत भएको ढाँचामा राख्नुपर्ने उल्लेख छ। सो बमोजिम मासिक रूपमा सेस्ता र बैंक खाताको हिसाब मिलान विवरण (म.ले.प.फा.नं. २७३) तयार गर्नुपर्नेमा कुनै पनि खाताको बैंक हिसाब मिलान विवरण तयार गरेको छैन। बैंक हिसाब मिलान विवरण तयार गरी यकिन गर्नुपर्दछ। साथै पालिकाको म.ले.प.फा. नं. २७२ मा रु. ३६६९९६८९।-मौज्जात देखिएकोमा सोबमोजिमको रकम संचित कोष खातामा रहेको भए तापनि पालिकाको आन्तरिक राजस्व खातामा रु.७२३३६०।- मौज्जात देखिएको छ। सेस्ताभन्दा बैंकमा बढी मौज्जात देखिएकोमा उक्त मौज्जात</p>									

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम
			के कति कारणले बढी देखिन गएको हो सो सम्बन्धमा हिसाव मिलान विवरण तयार गरेको छैन। उक्त रकम असार मसान्तमै संचित कोष खातामा मौज्दात सारी आन्तरिक राजस्व खातामा मौज्दात शुन्य पार्नुपर्नेमा सो गरेको पाइएन।	
७			<p>आन्तरिक नियन्त्रण</p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ मा स्थानीय तहले आफ्नो कार्यालयबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमितता र दक्षतापूर्ण ढंगबाट सम्पादन गर्न र वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून वमोजिम कार्य सम्पादन गर्न आःआफ्नो कामको प्रकृति अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था छ। पालिकाले यस किसिमको कार्यविधि बनाएको छैन। कार्यालयबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमितता र दक्षतापूर्ण ढंगबाट सम्पादन गर्न र वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन समस्या परेको स्थिति रहेको छ। यस सम्बन्धमा देखिएका अन्य व्यहोराहरु तपशिल वमोजिम रहेका छन्:</p> <ul style="list-style-type: none"> • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार आफ्नो क्षेत्रभित्रको आधारभुत तथ्यांक संकलन, अभिलेखांकन र व्यवस्थापन गर्नुपर्नेमा सो गरेको पाइएन। • पालिकाले २०७८।७९ को अवधिमा भएको आफ्नो आर्थिक कारोबारको अनुसुची २११ वमोजिम ढाँचामा वार्षिक प्रतिवेदन तयार गरेको पाइएन। • पालिकाबाट यस वर्ष संचालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति तयार गरेको पाइएन। • राजस्व संकलन सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी सबै कारोबार बैकिङ्ग प्रणाली मार्फत गर्ने गरेको देखिएन। स्थानीय राजस्व व्यवस्थापन प्रणाली प्रयोगमा आएतापनि पुर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन। • स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ मा पालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा स्थानीयस्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत विषय, क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन विकास योजना तयार गरी कार्यान्वयनमा ल्याएको पाइएन। • स्थानीय तहले आफ्नो क्षेत्रमा कार्यान्वयन हुने आयोजनाको बिश्लेषण गरी सम्भाव्य आयोजनाको बैंक खडा गरेको देखिएन। 	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम
			<ul style="list-style-type: none"> • दिगो बिकास योजना (२०१५-३०) लाई कार्यान्वयन गर्ने सन्दर्भमा लक्ष्यलाई आन्तरिकीकरण गर्ने र मध्यकालिन लक्ष्यहरु तोक्री मुल्याङ्कन गर्ने कार्य भएको देखिएन। • पालिकाले जिन्सी सामानको एकीकृत विवरण तथा सहायक जिन्सी खाता अध्यावधिक नगरी वडा कार्यालय तथा विभिन्न संघ संस्थालाई वितरण गरेको पाईयो भने वडा कार्यालयमा खरिद गरेका सामान पालिकाको मुल जिन्सीमा आम्दानी नवाँधी वडामै दाखिला गरेको तथा जिन्सी सामान सहितको अभिलेख देखिने गरी पालिकाको मूल जिन्सी खाता अध्यावधिक गरेको पाईएन। • जिन्सी निरिक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार विभिन्न मालसामान मर्मत तथा लिलाम गर्नु पर्नेमा गरेको पाईएन। • सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ र ८ मा खरिदको गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्नुपर्नेमा तयार गरेको पाईएन। • स्थानीय तहले निर्माण व्यवसायी तथा उपभोक्ता समिति मार्फत कार्य गराएकोमा निर्माण कार्यमा प्रयोग हुने सामानको गुणस्तर परीक्षण गरेको पाइएन। • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ बमोजिम स्थानीय तहले भू-जोखिम संवेदनशीलताका आधारमा जग्गाको उपयोग सम्बन्धी मापदण्ड तोक्नुपर्ने र त्यस्तो मापदण्डको अधीनमा रही तोकेको क्षेत्रमा मात्र भवन निर्माण गर्न स्वीकृति दिन सक्ने व्यवस्था भएकोमा यस स्थानीय तहले जग्गाको उपयोग सम्बन्धी मापदण्ड बनाई लागू गरेको देखिएन। • सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार यस वर्ष कार्यसम्पन्न भएका आयोजना तथा कार्यक्रमहरु उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुपर्नेमा गरेको पाईएन भने सहितको सार्वजनिक सुनुवाई र सार्वजनिक परीक्षणलाई अनिवार्य गर्नु गराउनु पर्नेमा अधिकांशतः पालना भएको पाईएन। • पालिकाले वातावरणको संरक्षणको एकिकृत दिर्घकालीन योजना तयार गरेको पाइएन। शहरीकरण भैरहेका स्थानलाई मध्यनजर राख्दै फोहोरमैला ब्यवस्थापन स्थल पहिचान एवं कार्ययोजना तयार गरेको पाईएन। • सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ अनुसार नागरिक वडापत्रमा उल्लेखित सेवाहरुको कार्यान्वयन स्थिती अनुगमन गर्न अनुगमन संयन्त्र तय गरेको पाईएन। 	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम
			<ul style="list-style-type: none"> • वजेट तथा वार्षिक कार्यक्रम अनुसारको प्रगति तयार नगरेकोले पालिकाको वजेट, शर्त तथा विषयगत अनुदानको कार्यक्रम कार्यान्वयनमा आए नआएको र कार्यक्रम अनुसारको प्रगति भए नभएको संबन्धमा एकिन गर्न सकिएन। • निजामती सेवा ऐन, २०४९ को दफा ५ क वमोजिम कर्मचारीहरूको कार्य विवरण बनाई लागु गरेको पाईएन। • सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ उपनियम (११) मा निर्माण कार्य सम्पन्न गरिसकेपछि भौतिक संरचनाहरूको विवरण खुलाई अभिलेख राख्नुपर्ने व्यवस्था भएकोमा पालिकाले विगत वर्षदेखि भएको कार्यको लगत नराखेको कारण एकै योजनालाई एक भन्दा वढी वर्षमा वजेट विनियोजन हुन सक्ने देखिएको, • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २२ अनुसार कामलाई व्यवस्थित गर्न लेखा समिति, सुशासन समिति लगायतका समिति तथा विशेष समिति गठन गर्न सक्ने उल्लेख भएकोमा सुशासन समिति गठन नभएको कारण संस्थागत सुशासनको स्थितिको बारेमा मुल्यांकन गर्न सक्ने स्थिति नभएको, • सूचना अधिकारीको काम, कर्तव्य र जिम्मेवारी सम्बन्धी निर्देशिका, २०७३ को दफा २५ मा सूचनाको माग, सो अनुरूप सूचना प्रवाहको अवस्था वा सूचना दिन इन्कार गरेको अभिलेख राख्नुपर्ने जसमा सूचना माग गर्नेको विवरण तथा सूचनाको संक्षिप्त विवरण आदिको विवरण राख्नुपर्ने उल्लेख भएकोमा सूचना माग र प्रवाहको अभिलेख व्यवस्थापन नगरेको, • सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को दफा ४ मा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले आगामी आर्थिक वर्षमा पनि भत्ता लिन चाहेमा प्रत्येक आ.व.को कार्तिक मसान्त भित्र अनुसूची २ को ढाँचामा सम्बन्धित वडा कार्यालयमा दरखास्त दिनुपर्ने व्यवस्था भएकोमा सो को पालना नभएको, • सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को दफा २७ मा सामाजिक सुरक्षा कार्यक्रमको नियमित अनुगमन, मुल्याङ्कन तथा सुपरीवेक्षण गर्न स्थानीय स्तरको अनुगमन तथा सुपरीवेक्षण समिति गठन गर्नुपर्ने व्यवस्था भएकोमा उक्त समिति गठन नगरेको तथा अनुगमन मुल्यांकनको कार्य नभएको, • सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को दफा ३१ (क) मा भत्ता प्राप्त गर्नेहरूको विवरण स्थानीय सभामा पेश गर्नुपर्ने र खर्चको समिक्षा समेत गर्नुपर्ने भन्ने व्यवस्था रहेकोमा कार्यालयले लाभग्राहीहरूको विवरण सभामा पेश गरेको नपाइएको, 	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम
			<ul style="list-style-type: none"> सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को दफा ३२ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरूको नाम नामेसि स्थानीय तहको वेवसाइटमा राख्नुपर्ने तथा वडा कार्यालयहरूमा समेत सार्वजनिक गरी राख्नु पर्ने व्यवस्था रहेकोमा कार्यालयले उक्त कार्यविधिको पालना गरेको नपाइएको, सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को दफा ३४ मा वडा समितिले प्रत्येक चौमासिकमा कम्तीमा एकपटक सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धमा सार्वजनिक सुनुवाई गर्नुपर्ने र प्राप्त गुनासा तथा सुझावहरू सम्बोधन गर्नुपर्ने उल्लेख भएकोमा सो को पालना नभएको, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ४५ मा स्थानीय विपद् व्यवस्थापन समितिले गरेको कामको वार्षिक प्रतिवेदन जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति समक्ष पेस गर्नुपर्ने व्यवस्था रहेकोमा प्रतिवेदन तयार गरी सम्बन्धित समितिमा पेस गरेको नदेखिएको, वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ मा स्थानीय तहले नियमावलीको अनुसूची बमोजिम सडकहरू निर्माण, १०० मि सम्मको पुल, लिफ्ट सिँचाइ, सडक स्तरोन्नती लगायतका कार्यमा वातावरणीय अध्ययन गर्नुपर्ने र नगरेमा दफा ३५ बमोजिम रु. ५ लाख सम्म जरिवाना हुने व्यवस्था भएकोमा स्थानीय तह आफैले पालना नगरेको तथा पालना गराएको सम्बन्धी अभिलेख नराखेको, स्थानीय सरकार सञ्चाल ऐन, २०७४ को दफा ९७ मा स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने उल्लेख भएकोमा सो को अभिलेख नराखेको, वडा कार्यालय भवन उदघाटनमा भौ नं ५२ वाट रु ८०७२०। खर्च भएको, भवन उदघाटन जस्ता अनुत्पादक खर्चमा मितव्ययीता अपनाइ आन्तरिक नियन्त्रण प्रभावकारी बनाउनुपर्ने देखिएको । <p>तसर्थ पालिकाले आन्तरिक नियन्त्रण प्रणालीलाई तोकिए बमोजिम प्रभावकारी र विश्वशनीय बनाइ सेवा प्रवाह सुदृढ बनाउने तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।</p>	
८			<p>सार्वजनिक सम्पत्ती व्यवस्थापन प्रणाली (PAMS) प्रयोगमा नआएको:</p> <p>पालिकाले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली पूर्ण रूपमा लागु नगरेको कारण पालिकाको सम्पूर्ण सार्वजनिक सम्पत्ती तथा सोको मौद्रिक मुल्य सम्बन्धमा एकिन गर्न सकिएन। नेपाल सरकारको २०७७ कार्तिक २० को निर्णयअनुसार सबै तहको सरकारी कार्यालयको सार्वजनिक कोषको खर्चमा वित्तीय पारदर्शिता र जबाफदेहिता साथै विद्युतीय सुशासन कायम गरी सेवा</p>	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम
			प्रवाहमा चुस्तता, गुणस्तरीयता र प्रभावकारिता कायम गर्न यस सफ्टवेयर ३ वटै सरकारले लागू गर्नुपर्ने उल्लेख गरेकोमा पालिकाले सार्वजनिक सम्पती व्यवस्थापन प्रणाली (PAMS) लागू नगरेकोले खरिद गरेका वस्तु तथा सेवाको अभिलेख तथा संरक्षण सहि तथा यथार्थ छ भन्नेमा विश्वस्त हुन सक्ने अवस्था भएन। यस प्रणाली पुर्ण रुपमा लागू गरी सम्पतीको अभिलेख तथा संरक्षण गर्नुपर्दछ।	
९			भ्रमण खर्च भुक्तानी : भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ बमोजिम भ्रमण खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण प्रारम्भ गरेपछि सम्बन्धित कार्यालयले अनुसूची ६ बमोजिमको ढाँचामा भ्रमण अभिलेख राख्नु पर्दछ । यस गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सहितका पदाधिकारीहरू तथा कर्मचारीहरूले भ्रमण अभिलेख खातामा अभिलेख नगरी स्पष्ट प्रयोजन बेगर भ्रमण गरेको विल पेश गरी भुक्तानी दिएको तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले लगातार तीन दिनभन्दा बढी भ्रमण गर्दा सभाबाट पारित गरी भ्रमण जानु पर्नेमा स्वीकृत विना नै भ्रमण गरेको र भ्रमण पश्चात भ्रमण प्रतिवेदन समेत पेश नगरी भुक्तानी गरेको कार्यालयको स्पष्ट प्रयोजन बेगरको भ्रमण कार्यलाई नियन्त्रण गरी खर्चमा मितव्ययीता कायम गर्नु पर्दछ।	
१०			अनुगमन मुल्याङ्कन भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमण खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि सो को अभिलेख अनुसूची ६ को ढाँचामा राख्नुपर्ने तथा भ्रमणलाई विश्वसनीय बनाउन आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था गर्नुपर्ने उल्लेख छ। नियम १९ मा जिल्लाभित्रको ठाउँको दुरीको विवरण राख्नुपर्ने उल्लेख छ। कार्यालयले यस वर्ष विषयगत शिर्षक तथा कन्टिन्जेन्सी वाहेक चालू खर्च शिर्षकबाट रु. ४६ लाख खर्च लेखेको छ तर भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दुरीको विवरण, सवारी साधनको टिकट आदि राखेको छैन। नमुना छनोटको रुपमा केही भ्रमण विल परीक्षण गर्दा सामान खरिद गर्ने, कार्यालयको काम आदि उद्देश्य राखेर चरिकोट आएको र ७ दिनसम्म चरिकोटमा वसेको भनि भ्रमण विल समेत तयार गरेको छ। जसले गर्दा अनुगमन तथा भ्रमणको सहि सदुपयोग भएको छ भन्ने आधार रहेन। यसमा सुधार गर्नुपर्ने देखिन्छ।	
११			वित्तीय समानीकरणबाट चालू खर्च:	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम																																								
			<p>अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ (४) मा स्थानीय तहले आफुले उठाएको आन्तरिक आय र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजस्व र व्ययको विवरण पेश गर्नुपर्ने उल्लेख छ भने दफा २८ मा अनुदान जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनको लागि मात्र खर्च गर्नुपर्ने उल्लेख गरेको छ। जस अनुसार वित्तीय समानिकरण अनुदानको बजेटबाट चालू प्रकृतिका कार्यमा खर्च गर्न मिल्दैन। तर यस स्थानीय तहले वित्तीय समानिकरण अनुदानको श्रोतबाट देहायअनुसारका चालु खर्च शिर्षकमा रु ५ करोड ६ लाख ५६ हजार बजेट बाँडफाँट गरी रु ४ करोड ७६ लाख ५६ हजार खर्च गरेको छ। चालु प्रकृतिका खर्च आन्तरिक आय तथा राजस्व बाँडफाँटको रकमबाट खर्च गर्नुपर्नेमा समानिकरण अनुदानबाट खर्च गरेकोले यस शिर्षकबाट गरिने चालु प्रकृतिका खर्चमा पुर्णरूपमा नियन्त्रण गर्नुपर्दछ।</p> <table border="1"> <thead> <tr> <th>खर्च संकेत नं.</th> <th>खर्च शीर्षक</th> <th>अन्तिम बजेट</th> <th>यस महिना सम्मको खर्च</th> </tr> </thead> <tbody> <tr> <td colspan="4">नेपाल सरकार - समानिकरण अनुदान तर्फ</td> </tr> <tr> <td>२११११</td> <td>पारिश्रमिक कर्मचारी</td> <td>१,५३,५०,०००.००</td> <td>१,५२,८२,६८०.००</td> </tr> <tr> <td>२१११२</td> <td>पारिश्रमिक पदाधिकारी</td> <td>७,५०,०००.००</td> <td>७,५०,०००.००</td> </tr> <tr> <td>२११३४</td> <td>कर्मचारीको बैठक भत्ता</td> <td>१,००,०००.००</td> <td>९९,३०९.००</td> </tr> <tr> <td>२२११२</td> <td>संचार महसुल</td> <td>१,५०,०००.००</td> <td>१,५०,०००.००</td> </tr> <tr> <td>२२२१२</td> <td>इन्धन (कार्यालय प्रयोजन)</td> <td>२०,००,०००.००</td> <td>२०,००,०००.००</td> </tr> <tr> <td>२२२१३</td> <td>सवारी साधन मर्मत खर्च</td> <td>१५,००,०००.००</td> <td>१५,००,०००.००</td> </tr> <tr> <td>२२२१४</td> <td>बिमा तथा नवीकरण खर्च</td> <td>०</td> <td>०</td> </tr> <tr> <td>२२३११</td> <td>मसलन्द तथा कार्यालय सामग्री</td> <td>१५,००,०००.००</td> <td>१४,७३,१९९.००</td> </tr> </tbody> </table>	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको खर्च	नेपाल सरकार - समानिकरण अनुदान तर्फ				२११११	पारिश्रमिक कर्मचारी	१,५३,५०,०००.००	१,५२,८२,६८०.००	२१११२	पारिश्रमिक पदाधिकारी	७,५०,०००.००	७,५०,०००.००	२११३४	कर्मचारीको बैठक भत्ता	१,००,०००.००	९९,३०९.००	२२११२	संचार महसुल	१,५०,०००.००	१,५०,०००.००	२२२१२	इन्धन (कार्यालय प्रयोजन)	२०,००,०००.००	२०,००,०००.००	२२२१३	सवारी साधन मर्मत खर्च	१५,००,०००.००	१५,००,०००.००	२२२१४	बिमा तथा नवीकरण खर्च	०	०	२२३११	मसलन्द तथा कार्यालय सामग्री	१५,००,०००.००	१४,७३,१९९.००	
खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको खर्च																																									
नेपाल सरकार - समानिकरण अनुदान तर्फ																																												
२११११	पारिश्रमिक कर्मचारी	१,५३,५०,०००.००	१,५२,८२,६८०.००																																									
२१११२	पारिश्रमिक पदाधिकारी	७,५०,०००.००	७,५०,०००.००																																									
२११३४	कर्मचारीको बैठक भत्ता	१,००,०००.००	९९,३०९.००																																									
२२११२	संचार महसुल	१,५०,०००.००	१,५०,०००.००																																									
२२२१२	इन्धन (कार्यालय प्रयोजन)	२०,००,०००.००	२०,००,०००.००																																									
२२२१३	सवारी साधन मर्मत खर्च	१५,००,०००.००	१५,००,०००.००																																									
२२२१४	बिमा तथा नवीकरण खर्च	०	०																																									
२२३११	मसलन्द तथा कार्यालय सामग्री	१५,००,०००.००	१४,७३,१९९.००																																									

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय		बेरुजु रकम	
			२२३१३	पुस्तक तथा सामग्री खर्च	५,२५,०००.००	५,१५,३३१.००
			२२३१९	अन्य कार्यालय संचालन खर्च	२,००,०००.००	२,००,०००.००
			२२५११	कर्मचारी तालिम खर्च	५,००,०००.००	४४,१००.००
			२२५१२	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२,००,०००.००	१,००,०००.००
			२२५२१	उत्पादन सामग्री / सेवा खर्च	१०,००,०००.००	९,६०,०००.००
			२२५२२	कार्यक्रम खर्च	६०,२५,०००.००	४५,३६,११५.००
			२२५२९	विविध कार्यक्रम खर्च	१,२५,०००.००	१,२५,०००.००
			२२६१२	भ्रमण खर्च	८,००,०००.००	६,००,०००.००
			२२६१३	विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	३१,०००.००	०
			२२७११	विविध खर्च	११,५०,०००.००	९,८२,१७०.००
			२५३११	शैक्षिक संस्थाहरूलाई सहायता	८०,००,०००.००	७९,५०,०००.००
			२५३१२	स्वास्थ्य संस्थाहरूलाई सहायता	७६,००,०००.००	७५,३६,४९१.००
			२७२१२	उद्धार, राहत तथा पुनर्स्थापना खर्च	५,५०,०००.००	५,३९,७४०.००
			२७२१३	औषधीखरिद खर्च	२०,००,०००.००	१८,२०,००१.००
			२८१४३	सवारी साधन तथा मेशिनर औजार भाडा	१,००,०००.००	१,००,०००.००

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम												
			<table border="1"> <tr> <td>वाग्मती प्रदेश - समानिकरण अनुदान</td> <td>५,००,०००.००</td> <td>४,००,०००.००</td> </tr> <tr> <td>२२५२२ कार्यक्रम खर्च</td> <td>१,००,०००.००</td> <td>०</td> </tr> <tr> <td>२५३११ शैक्षिक संस्थाहरूलाई सहायता</td> <td>४,००,०००.००</td> <td>४,००,०००.००</td> </tr> <tr> <td>जम्मा</td> <td>५,०६,५६,०००.००</td> <td>४,७६,५६,१२८.००</td> </tr> </table>	वाग्मती प्रदेश - समानिकरण अनुदान	५,००,०००.००	४,००,०००.००	२२५२२ कार्यक्रम खर्च	१,००,०००.००	०	२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	४,००,०००.००	४,००,०००.००	जम्मा	५,०६,५६,०००.००	४,७६,५६,१२८.००	
वाग्मती प्रदेश - समानिकरण अनुदान	५,००,०००.००	४,००,०००.००														
२२५२२ कार्यक्रम खर्च	१,००,०००.००	०														
२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	४,००,०००.००	४,००,०००.००														
जम्मा	५,०६,५६,०००.००	४,७६,५६,१२८.००														
१२			<p>न्यायीक समिति स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ देखि ५३ सम्म अधिकार क्षेत्र तथा न्याय सम्पादन प्रक्रियाको व्यवस्था गरेको छ। समितिमा परेको उजुरीमध्ये मेलमिलाप प्रकृतिका आधारमा विवाद दर्ता भएको ३ महिनाभित्र टुङ्गो लगाउने व्यवस्था छ। तर लेखापरीक्षणको क्रममा प्राप्त विवरण अनुसार गतवर्षका ७ उजुरी तथा यस वर्ष १३ समेत कुल २० उजुरी रहेकोमा १७ फछ्यौट भइ बाँकी ३ कारबाही किनारा गरी टुङ्गो लगाउन बाँकी देखिन्छ। न्याय सम्पादन प्रक्रियालाई ऐनले तोकेको म्यादभित्र फछ्यौट वा कारबाही किनारा गरी टुङ्गो लगाउनुपर्दछ।</p>													
१३			<p>आर्थिक सहायता स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था रहेको देखिँदैन। तर पालिकाले विभिन्न व्यक्त तथा संघ संस्थाहरूलाई यस आर्थिक वर्ष रु.१०,००,०००।- आर्थिक सहायता वितरण गरेका छन्। आर्थिक सहायता खर्च लेखे कार्यमा नियन्त्रण गर्नुपर्दछ।</p>													
१४			<p>विविध खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ। यस स्थानीय तहले यो वर्ष विविध शिर्षकबाट रु ३७,५४,५०८।०० खाना खाजा लगायत विविध खर्च गरेको छ भने खर्चका प्रमाण हेर्दा विल मात्र आएको देखिन्छ तथा प्रयोजन खुल्दैन। यस्तो प्रवृत्तिमा नियन्त्रण गरी खर्चमा मितव्ययिता कायम गर्नु पर्दछ।</p>													

क्रम	भौचर नम्बर र	भौच र मिति	बिषय	बेरजु रकम																																			
१५			<p>क्षेत्रगत खर्च स्थिति स्थानीय तहको एकीकृत, समानुपातिक र दिगो विकासका क्षेत्रगत रूपमा समानुपातिक बजेट विनियोजन गरी खर्च गर्नुपर्ने हुन्छ । यस पालिकाको २०७८।७९ को क्षेत्रगत बजेट र खर्चको स्थिति देहाय अनुसार रहेको देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>क्षेत्र/उपक्षेत्र</th> <th>विनियोजन</th> <th>खर्च</th> <th>खर्च (%)</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>आर्थिक विकास</td> <td>३,५२,००,०००</td> <td>३,१५,५६,४०१</td> <td>८९.६५</td> </tr> <tr> <td>२</td> <td>सामाजिकविकास</td> <td>२७,२७,३२,०००</td> <td>२४,८१,९६,३३६</td> <td>९१</td> </tr> <tr> <td>३</td> <td>पूर्वाधारविकास</td> <td>१०,२५,०९,०००</td> <td>८,५०,१६,५०३</td> <td>८२.९४</td> </tr> <tr> <td>४</td> <td>सुशासनतथा अन्तरसम्बन्धित क्षेत्र</td> <td>७०,२३,९८३</td> <td>६४,८२,७४२</td> <td>९२.२९</td> </tr> <tr> <td>५</td> <td>कार्यालयसञ्चालन तथा प्रशासनिक</td> <td>१०,७१,१०,७१८.६८</td> <td>९,५५,२३,३००</td> <td>८९.१८</td> </tr> <tr> <td colspan="2">कुल जम्मा</td> <td>५२,४५,७५,७०१.६८</td> <td>४६,६७,७५,२८२</td> <td>८८.९८</td> </tr> </tbody> </table> <p>क्षेत्रगत खर्चको विवरण अनुसार पालिकाले लक्ष्य अनुसार खर्च गर्न सकेको देखिदैन। बजेट अनुसार खर्च गरी लक्षित उद्देश्य हासिल गर्नुपर्ने देखिन्छ।</p>	सि.नं.	क्षेत्र/उपक्षेत्र	विनियोजन	खर्च	खर्च (%)	१	आर्थिक विकास	३,५२,००,०००	३,१५,५६,४०१	८९.६५	२	सामाजिकविकास	२७,२७,३२,०००	२४,८१,९६,३३६	९१	३	पूर्वाधारविकास	१०,२५,०९,०००	८,५०,१६,५०३	८२.९४	४	सुशासनतथा अन्तरसम्बन्धित क्षेत्र	७०,२३,९८३	६४,८२,७४२	९२.२९	५	कार्यालयसञ्चालन तथा प्रशासनिक	१०,७१,१०,७१८.६८	९,५५,२३,३००	८९.१८	कुल जम्मा		५२,४५,७५,७०१.६८	४६,६७,७५,२८२	८८.९८	
सि.नं.	क्षेत्र/उपक्षेत्र	विनियोजन	खर्च	खर्च (%)																																			
१	आर्थिक विकास	३,५२,००,०००	३,१५,५६,४०१	८९.६५																																			
२	सामाजिकविकास	२७,२७,३२,०००	२४,८१,९६,३३६	९१																																			
३	पूर्वाधारविकास	१०,२५,०९,०००	८,५०,१६,५०३	८२.९४																																			
४	सुशासनतथा अन्तरसम्बन्धित क्षेत्र	७०,२३,९८३	६४,८२,७४२	९२.२९																																			
५	कार्यालयसञ्चालन तथा प्रशासनिक	१०,७१,१०,७१८.६८	९,५५,२३,३००	८९.१८																																			
कुल जम्मा		५२,४५,७५,७०१.६८	४६,६७,७५,२८२	८८.९८																																			
१६			<p>चौमासिक खर्च स्थिति आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १६ मा त्रैमासिक लक्ष्य निर्धारण गरी बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने तथा नियम ३५ मा अनुसूचि २ अनुसारको त्रैमासिक प्रगति विवरण तयार गर्नुपर्ने उल्लेख छ । कार्यालयले उपलब्ध गराएको विवरण अनुसार चौमासिक पुजिगत खर्चको स्थिति देहाय बमोजिम छ। जसअनुसार पुजिगत खर्चमध्ये तेश्रो चौमासिकमा मात्र कुल खर्चको ५१ प्रतिशत खर्च भएको देखिन्छ। वर्षान्तमा हतारमा काम गराउँदा कामको</p>																																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																					
			<p>गुणस्तरमा असर पर्ने देखिएकोले नियममा भएको व्यवस्था अनुरूप तेश्रो चौमासिकमा बढी खर्च गर्ने परिपाटीमा नियन्त्रण गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th rowspan="2">पूँजीगत बजेट</th> <th rowspan="2">कुल खर्च</th> <th colspan="3">चौमासिक खर्च</th> <th rowspan="2">असार महिनाको खर्च</th> </tr> <tr> <th>प्रथम चौमासिक</th> <th>दोस्रो चौमासिक</th> <th>तेस्रो चौमासिक</th> </tr> </thead> <tbody> <tr> <td>कुल पूँजीगत खर्च</td> <td>165636</td> <td>१८१४०</td> <td>६२८२९</td> <td>८४६६७</td> <td>४२२५७</td> </tr> <tr> <td>खर्च प्रतिशत</td> <td></td> <td>10.95</td> <td>37.93</td> <td>51.12</td> <td>25.51</td> </tr> </tbody> </table>	पूँजीगत बजेट	कुल खर्च	चौमासिक खर्च			असार महिनाको खर्च	प्रथम चौमासिक	दोस्रो चौमासिक	तेस्रो चौमासिक	कुल पूँजीगत खर्च	165636	१८१४०	६२८२९	८४६६७	४२२५७	खर्च प्रतिशत		10.95	37.93	51.12	25.51	
पूँजीगत बजेट	कुल खर्च	चौमासिक खर्च				असार महिनाको खर्च																			
		प्रथम चौमासिक	दोस्रो चौमासिक	तेस्रो चौमासिक																					
कुल पूँजीगत खर्च	165636	१८१४०	६२८२९	८४६६७	४२२५७																				
खर्च प्रतिशत		10.95	37.93	51.12	25.51																				
१७			<p>रकमान्तर</p> <p>स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७९ मा कार्यपालिकाले स्वीकृत वार्षिक बजेटको अधिनमा रही कुनै शिर्षकबाट पूँजीगत शिर्षकमा २५ प्रतिशत रकमान्तर गर्न सक्ने उल्लेख छ। पालिकाले यस वर्ष चालु खर्च शिर्षकबाट रु १ करोड ५० लाख ६२ हजार तथा पुजीगत खर्च शिर्षकबाट रु २ करोड ३९ लाख ४८ हजार समेत कुल रु ३ करोड ९० लाख ११ हजार रकमान्तरबाट घटाइ विभिन्न १३८ कार्यक्रममा उक्त रकम थप गरेको छ। जसमा चालु तर्फ १८ कार्यक्रममा रु १ करोड ४८ लाख १९ हजार रकमान्तरबाट थप गरेको छ, जसमा भ्रमण खर्च, गाउँपालिका अनुदान कोटाका शिक्षकहरुलाई तलब भत्ता अनुदान आदिमा समेत रकमान्तरबाट बजेट थप गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २७ मा खर्च गर्दा बजेटमा राख्नुपर्ने र बजेट सभाबाट स्वीकृत भएपछि मात्र खर्च गर्नुपर्ने उल्लेख गरेकोमा कार्यपालिकाको पटके निर्णयबाट रकमान्तर गर्ने र पछिको सभाबाट अनुमोदन गराउनु उचित देखिएन। ठुलो मात्रामा रकमान्तर गरी खर्च गर्ने कार्यमा नियन्त्रण गर्नुपर्दछ।</p>																						
१८			<p>योजना छनौट</p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ बमोजिम स्थानीय तहले योजना बनाउँदा सहभागितमूलक, उत्पादनमूलक र प्रतिफल प्राप्त योजना छनौट गरी प्राथमिकीकरण गर्नुपर्ने व्यवस्था छ। साथै योजना बनाउँदा मध्यम तथा दीर्घकालीन प्रकृतिका आयोजनाहरुको सूची समेत तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्था छ। कार्यालयले योजना छनौट गर्दा ऐनमा भएको</p>																						

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम																								
			<p>व्यवस्था अनुरूप दीर्घकालीन प्रकृतिका ठुला योजना छनौट नगरी सानासाना र टुक्रे योजनामा ठुलो मात्रामा बजेट छुट्याएको अवस्था छ। साना तथा टुक्रे योजनामा बजेट विनियोजन गर्दा दीर्घकालीन उपलब्धी नहुने हुँदा यस्ता कार्यमा नियन्त्रण गरी ठुला योजना छनौटलाई प्राथमिकतामा राखिनुपर्दछ। यस वर्ष भएका कामका योजनाहरू देहायअनुसार छन्:</p> <table border="1"> <thead> <tr> <th>क्र सं</th> <th>विवरण</th> <th>योजना संख्या</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>रु १ लाख भन्दा कमका योजना</td> <td>२३</td> <td>४,७४,०००।-</td> </tr> <tr> <td>२</td> <td>रु एक लाख एक देखि पाँच लाख सम्मका योजना</td> <td>३५८</td> <td>७,४७,६८,०००।-</td> </tr> <tr> <td>३</td> <td>रु ५ लाख एक देखि १० लाख सम्मका योजना</td> <td>२६</td> <td>२,१७,१२,५००।-</td> </tr> <tr> <td>४</td> <td>दश लाख एक देखि ५० लाख सम्मका योजना</td> <td>१५</td> <td>२,८५,१८,०००।-</td> </tr> <tr> <td>५</td> <td>५० लाख भन्दा माथिका योजनाहरू</td> <td>६</td> <td>रकम उल्लेख नभएको</td> </tr> </tbody> </table>	क्र सं	विवरण	योजना संख्या	रकम	१	रु १ लाख भन्दा कमका योजना	२३	४,७४,०००।-	२	रु एक लाख एक देखि पाँच लाख सम्मका योजना	३५८	७,४७,६८,०००।-	३	रु ५ लाख एक देखि १० लाख सम्मका योजना	२६	२,१७,१२,५००।-	४	दश लाख एक देखि ५० लाख सम्मका योजना	१५	२,८५,१८,०००।-	५	५० लाख भन्दा माथिका योजनाहरू	६	रकम उल्लेख नभएको	
क्र सं	विवरण	योजना संख्या	रकम																									
१	रु १ लाख भन्दा कमका योजना	२३	४,७४,०००।-																									
२	रु एक लाख एक देखि पाँच लाख सम्मका योजना	३५८	७,४७,६८,०००।-																									
३	रु ५ लाख एक देखि १० लाख सम्मका योजना	२६	२,१७,१२,५००।-																									
४	दश लाख एक देखि ५० लाख सम्मका योजना	१५	२,८५,१८,०००।-																									
५	५० लाख भन्दा माथिका योजनाहरू	६	रकम उल्लेख नभएको																									
१९			<p>सेवा प्रवाह स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ मा पालिका तथा वडा कार्यालयको काम कर्तव्य र अधिकारको व्यवस्था छ। पालिकाबाट प्राप्त विवरण अनुसार यस वर्ष ४५५ जन्म दर्ता, मृत्यु दर्ता २३३ वटा, वसाइ सराइ १८, विवाह दर्ता १९९ सम्बन्ध विच्छेद १८ वटा लगायतको दर्ता तथा सिफारीस गरी सेवा प्रवाह गरेको देखियो। पालिकाले घरवाटो शिफारिश समेतको शिफारिश, पारिवारिक लगतको अभिलेख आदिको सम्बन्धमा अभिलेख राखेको छैन भने स्थानीय तथ्यांक सम्बन्धी नीति, कानून तथा मापदण्ड समेत बनाएको छैन। ऐन बमोजिम कानून बनाई सोको अभिलेख व्यवस्थित गर्नु पर्दछ।</p>																									
२०			<p>तलवी प्रतिवेदन निजामती सेवा ऐन, २०४९ अनुसार जिल्ला स्थित निजामती कर्मचारीको हकमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट तलवी प्रतिवेदन पास नगराई तलव खुवाउनु हुँदैन भन्ने उल्लेख छ। यस गाउँपालिकाले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट वा आन्तरिक लेखापरीक्षकबाट तलवी प्रतिवेदन पारीत गरी आन्तरिक नियन्त्रण प्रभावकारी बनाउन सक्नेमा आ.व. २०७८।०७९</p>																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम								
			को तलवि प्रतिवेदन पारित नगरी कर्मचारीहरूको रु. २०४,१६,९८८।०० तलव खर्च लेखेको छ । तलबी प्रतिवेदन पारीत गराई तलव खर्च लेखे व्यवस्था कार्यालयले मिलाउनु पर्दछ।									
२१			नक्सा पास स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ मा स्थानीय तहले नक्सापास गर्नुपर्ने उल्लेख छ र नक्सापास नगराइ भवन निर्माण गर्न नहुने उल्लेख छ। यस पालिकाबाट आ-व- २०७८।७९ मा १४० ले नक्सापासको लागि निवेदन दिएकोमा ११० लाइ अस्थायी अनुमति दिएको छ भने यस वर्ष कुल ८ को कार्यसम्पन्न भएको देखिन्छ। पालिकाले आफ्नो क्षेत्रिभन्नेको २५० वटा पक्की घरहरू रहेकोमा ५० को मात्र नक्सापास भएको विवरण पेश गरेको हुँदा बाँकी घरहरू जरिवाना लिइ नक्सापास गर्ने वा थप कारवाही गर्नेतर्फ कार्यालयको ध्यान जानुपर्ने देखिन्छ।									
२२			पेशकी									
२२.१			कार्यक्रम बागमती प्रदेशको आर्थिक कार्यविधि नियमावली, २०७६ को नियम ३६(५) मा सरकारी निकायबाट कुनै तालिम, गोष्ठी, कार्यशाला गोष्ठी आदि सञ्चालन गर्दा सो कार्यको कार्यक्रम तथा लागत अनुमान तयारी गरी अधिकारप्राप्त अधिकारीबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ। कार्यालयले कृषि, शिक्षा, पशु र स्वास्थ्य लगायतका क्षेत्रका कार्यक्रम सञ्चालन गर्न पेशकी माग गर्दाको बखत कार्यक्रम निर्देशिका अनुरूपका क्रियाकलापहरू निर्धारण गर्ने र स्वीकृत नर्स अनुसार लागत अनुमान तयार गरी स्वीकृत लागत अनुमानका आधारमा त्यस्ता तालिम, गोष्ठी सञ्चालन गर्नुपर्नेमा निवेदनका आधारमा पेशकी लिने, लिएको पेशकी फछ्यौट नगरी पुनः पेशकी दिने आर्थिक वर्षको अन्त्यसम्म कार्यक्रम नगरी पेशकी रहिरहने र वर्षान्तमा मात्र कार्यक्रम गरी पेशकी फछ्यौटको लागि पेश गर्ने गरेको देखियो। यस्तो प्रकृत्यामा सुधार हुनुपर्दछ।	पेशकी-								
२२.२			फस्यौट गर्न बाँकी पेशकी: पेशकी दिएको रकम म्यादभित्र फछ्यौट गर्नु गराउनु पेशकी लिने दिने दुवैको कर्तव्य तोकिएकोमा कार्यालयले देहाय अनुसारका पेशकी दिएकोमा आर्थिक वर्षको अन्त्यसम्म फछ्यौट नभई बाँकी देखिएका म्याद ननाघेको पेशकी रु.९९०००००। नियमानुसार फछ्यौट गर्नु गराउनु पर्ने देखिएको छ।									
			<table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>विवरण</th> <th>पान नं.</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	सि.नं.	विवरण	पान नं.	रकम					
सि.नं.	विवरण	पान नं.	रकम									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
			<table border="1"> <tr> <td>१</td> <td>एम के वि सी एस एन एस वि एल जेभी</td> <td></td> <td>९९०००००</td> </tr> </table>	१	एम के वि सी एस एन एस वि एल जेभी		९९०००००									
१	एम के वि सी एस एन एस वि एल जेभी		९९०००००													
२३			<p>आन्तरिक लेखापरीक्षण: स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७७ (२) मा स्थानीय तहले आर्थिक कारोबारको नियमितता, मितव्ययिता, कार्यक्षमता र प्रभावकारीताको आधारमा प्रत्येक चौमासिक समाप्त भएको एक महिना भित्र आन्तरिक लेखापरीक्षण गराउनु पर्ने उल्लेख छ। यस स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुने अन्तर सरकारी अख्तियारीको लेखापरीक्षण गराएको छ तर पालिकाको बजेट तथा खर्चको लेखापरीक्षण गराएको छैन। जसले गर्दा आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी देखिएन। समयमा आन्तरिक लेखापरीक्षण गर्नुपर्दछ। अन्तरसरकारी अख्तियारीतर्फबाट आन्तरिक लेखापरीक्षकले औल्याएका बेरुजु फर्स्यौट भएको नदेखिएकाले फर्स्यौट गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गोश्वारा भौचर नं</th> <th>व्यहोरा</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td></td> <td>ब.उ.शि.नं. ३३७००००११४</td> <td></td> </tr> <tr> <td>२०</td> <td>सरकारी कामको प्रयोजनका लागि वैतेश्वरबाट रामेछाप खटिएको कर्मचारीले सवारी साधन भाडा एकतर्फको रु.५०००।- भुक्तानी लिएको तर सो भाडा लिने आधार एवं भाडा लागेको बिल भरपाई संलग्न नगरेको हुँदा सवारी भाडा भुक्तानीको आधार कारण पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु.</td> <td>५०००</td> </tr> <tr> <td>१६</td> <td>उत्तम दाहालको स्वीकृत भ्रमण वील रु.७५००।- रहेकोमा रु.८२७५।- भुक्तानी भएकोले बढी भुक्तानी भएको असुल हुनुपर्ने रु.</td> <td>७२५</td> </tr> </tbody> </table>	गोश्वारा भौचर नं	व्यहोरा	रकम		ब.उ.शि.नं. ३३७००००११४		२०	सरकारी कामको प्रयोजनका लागि वैतेश्वरबाट रामेछाप खटिएको कर्मचारीले सवारी साधन भाडा एकतर्फको रु.५०००।- भुक्तानी लिएको तर सो भाडा लिने आधार एवं भाडा लागेको बिल भरपाई संलग्न नगरेको हुँदा सवारी भाडा भुक्तानीको आधार कारण पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु.	५०००	१६	उत्तम दाहालको स्वीकृत भ्रमण वील रु.७५००।- रहेकोमा रु.८२७५।- भुक्तानी भएकोले बढी भुक्तानी भएको असुल हुनुपर्ने रु.	७२५	५,७२५
गोश्वारा भौचर नं	व्यहोरा	रकम														
	ब.उ.शि.नं. ३३७००००११४															
२०	सरकारी कामको प्रयोजनका लागि वैतेश्वरबाट रामेछाप खटिएको कर्मचारीले सवारी साधन भाडा एकतर्फको रु.५०००।- भुक्तानी लिएको तर सो भाडा लिने आधार एवं भाडा लागेको बिल भरपाई संलग्न नगरेको हुँदा सवारी भाडा भुक्तानीको आधार कारण पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु.	५०००														
१६	उत्तम दाहालको स्वीकृत भ्रमण वील रु.७५००।- रहेकोमा रु.८२७५।- भुक्तानी भएकोले बढी भुक्तानी भएको असुल हुनुपर्ने रु.	७२५														
२४			<p>आन्तरिक आय सम्बन्धमा देखिएका अन्य व्यहोरा देहायअनुसार छन् :</p> <ul style="list-style-type: none"> मनोरञ्जन कर:- 													

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम												
			<p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा सिनेमा, भिडियो हल, सांस्कृतिक प्रदर्शन हल, संगीत, थियटर मनोरञ्जन प्रदर्शन स्थल, ऐतिहासिक स्थलको प्रवेश शुल्कमा कर लिनूपर्ने व्यवस्था छ। आर्थिक वर्ष २०७८।७९ मा पालिकाले यस शीर्षकमा कर संकलन गरेको देखिएन। पालिकाको क्षेत्रभित्रबाट उठ्नु पर्ने मनोरञ्जन कर पहिचान तथा एकिन गरी असुल गर्नुपर्दछ।</p> <ul style="list-style-type: none"> • जडीवुटी कवाडी र जीवजन्तु कर: ऐनको दफा ६१ मा जडीवुटी कवाडी र जीवजन्तु कर लगाउने व्यवस्था भएकोमा सो को पहिचान गरेको छैन। • व्यवसाय कर: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ मा पालिकाले आफ्नो कार्यक्षेत्र भित्र व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोबारको आधारमा व्यवसाय कर लगाउन सक्ने व्यवस्था छ। पालिकाले आफ्नो क्षेत्राधिकार भित्र कति व्यवसाय रहेका छन तथा कति दर्ता र नविकरण भएका छन सो को अभिलेख राखेको छैन। दर्ता भएका व्यवसायहरुको पुर्ण रूपमा अभिलेख राखी कर संकलन गर्न तथा दर्ता नभएकालाई दायरामा ल्याउन तदारुकता देखाउनुपर्ने तथा प्रभावकारी अनुगमन गर्नुपर्ने देखिएको छ। • घर जग्गा बहाल कर: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ अनुसार पालिकाको क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले बहालमा दिएकोमा पालिकाले त्यस्तो बहाल रकममा बहाल कर लगाउने उल्लेख छ। कार्यालयले बहाल कर सम्बन्धमा घरधुरी सर्वेक्षणगरी घर बहालमा लगाउने घरधुनिको तथ्यांक संकलन नगरेकोले यसमा ध्यान दिइ आन्तरिक श्रोतमा वृद्धि गर्नुपर्ने देखिन्छ। 													
२५			<p>आय ठेकामा मु.अ. कर: पालिकाले आय ठेकाको सम्झौता गर्दा सम्झौता अंक मुल्य अभिवृद्धि करसहित उल्लेख गरेको छ। देहायबमोजिमका आय ठेकामा तपसिलबमोजिमको मुल्य अभिवृद्धि कर लेखापरीक्षण अवधिसम्म पालिकाले दाखिला गरेको नदेखिएकाले मू.अ.कर ऐन, २०५२ बमोजिम संघीय राजस्वमा दाखिला गर्नुपर्ने रु.</p> <table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th>सि.नं.</th> <th>ठेका</th> <th>ठेका नं.</th> <th>रकम</th> <th>मु.अ. कर</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td> </td> <td> </td> <td> </td> <td> </td> <td> </td> <td> </td> </tr> </tbody> </table>	सि.नं.	ठेका	ठेका नं.	रकम	मु.अ. कर	कैफियत							३१२,२६२
सि.नं.	ठेका	ठेका नं.	रकम	मु.अ. कर	कैफियत											

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम															
			<table border="1"> <tr> <td>१</td> <td>नदिजन्य पदार्थ संकलन</td> <td>००१-२०७८।७९</td> <td>२०२७६४४</td> <td>२३३२६९</td> </tr> <tr> <td>२</td> <td>नदिजन्य पदार्थ संकलन</td> <td>००२-२०७८।७९</td> <td>६८६६५०</td> <td>७८९९३</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>३१२२६२</td> </tr> </table>	१	नदिजन्य पदार्थ संकलन	००१-२०७८।७९	२०२७६४४	२३३२६९	२	नदिजन्य पदार्थ संकलन	००२-२०७८।७९	६८६६५०	७८९९३	जम्मा				३१२२६२	
१	नदिजन्य पदार्थ संकलन	००१-२०७८।७९	२०२७६४४	२३३२६९															
२	नदिजन्य पदार्थ संकलन	००२-२०७८।७९	६८६६५०	७८९९३															
जम्मा				३१२२६२															
२६			<p>सामुदायिक वनवाट रकम प्राप्त नगरेको: स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६२ ख मा सामुदायिक वन उपभोक्ता समितिले वन पैदावार विक्रि तथा उपयोग सम्बन्धी वार्षिक कर्यायोजना बनाई सम्बन्धीत तहवाट स्वीकृत गराउनुपर्ने र सामुदायिक वनले वन पैदावारको विक्रि वापत प्राप्त हुने रकमको दश प्रतिशत रकम पालिकामा बुझाउनुपर्ने व्यवस्था छ । डिभिजन वन कार्यालयवाट प्राप्त विवरण अनुसार यस पालिका अन्तर्गत देहायका सामुदायिक वन उपभोक्ता समितिले वन पैदावार विक्रि गरेकोमा उक्त रकमको १० प्रतिशतले हुने रकम यस पालिकामा बुझाउनुपर्नेमा बुझाएको छैन भने उक्त रकम उठाउन स्थानीय तहले कुनै पहल समेत गरेको देखिएन । उक्त रकम असुल गर्नुपर्ने रु .</p> <table border="1"> <thead> <tr> <th>सामुदायिक वनको नाम र ठेगाना</th> <th>विक्री रकम</th> <th>१० प्रतिशतले हुने रकम</th> </tr> </thead> <tbody> <tr> <td>विशेष सामुदायिक वन वैतेश्वर गाउँपालिका ६</td> <td>६९३९३७</td> <td>६९३९४</td> </tr> </tbody> </table>	सामुदायिक वनको नाम र ठेगाना	विक्री रकम	१० प्रतिशतले हुने रकम	विशेष सामुदायिक वन वैतेश्वर गाउँपालिका ६	६९३९३७	६९३९४	६९,३९४									
सामुदायिक वनको नाम र ठेगाना	विक्री रकम	१० प्रतिशतले हुने रकम																	
विशेष सामुदायिक वन वैतेश्वर गाउँपालिका ६	६९३९३७	६९३९४																	
२७			<p>दहत्तर बहत्तर शुल्क बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ मा हुंगा, गिट्टी, बालुवा, दहत्तर बहत्तरको संकलनमा अनुसुची ६ मा तोकीएको दरमा नघटने गरी शुल्क लगाईने र असुल गरीने उल्लेख छ । पालिकाले नदीजन्य पदार्थको ठेक्का नं. २२०७८।७९ को आय ठेक्का रु.२१०४७२९। (मु.अ. करसमेत)मा लगाएको छ । दस्तुर संकलक विजय स्ट्रक्चर प्रा.लि.ले कार्यालयलाई कुल ठेक्का रकममध्ये पहिलो किस्ता रु.५३६२००। दाखिला गरेको छ भने तेस्रो किस्ता वापतको रकम नबुझाएको कारण बैंक जमानत जफत गरी असुल गरेको छ । दोस्रो किस्तावापतको रकम नबुझाएकोमा सोको बैंक जमानत समयमै पालिकाले जफत नगरेको कारणले जमानतको म्याद समाप्त हुन गई दोस्रो किस्तावापतको रु.८९१८७९। असुल हुन बाँकी रहेको छ । जमानतको</p>	८९१,८७९															

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																
			म्याद जाने अवस्थामा समेत रकम नउठाउनेलाइ जिम्मेवार र जवाफदेही वनाइ उक्त रकम र सो को व्याज तथा जरिवाना एकिन गरी विजय स्ट्रक्चर प्रा.लि.बाट असुल गर्नुपर्ने रु.																																	
२८			<p>सोझै खरिद सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सिमित नहुने गरी खरिद गर्नुपर्ने व्यवस्था छ। त्यस्तै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ (१) मा रु.५ लाखसम्म (सार्वजनिक खरिद नियमावलीको मिति २०७८।१२।३ को ११ औं संसोधन पश्चात १० लाख) को खरिद कार्य सोझै गर्न सकिने, रु.२० लाखसम्म सिलबन्दी दरभाउपत्रबाट र सोभन्दा माथि बोलपत्रको माध्यमबाट खरिद गर्ने व्यवस्था छ। त्यस्तै सोझै खरिद कार्य गर्दा एक आर्थिक वर्षमा सीमाभन्दा बढीको खरिद गर्न नहुने एवं एउटा आपूर्तिकर्तासंग एक पटकभन्दा बढी सोझै खरिद गर्न नहुने उल्लेख छ। पालिकाले यो वर्ष पूँजीगत तर्फ फर्निचर खरिद गर्दा प्रतिस्पर्धात्मक विधि नअपनाइ निम्नानुसार सोझै खरिद गरेको देखिएकोले कानूनमा भएको व्यवस्था विपरीत सीमा भन्दा बढीको रकम सोझै खरिद गरेको रकम अनियमित देखिएको रु</p> <table border="1"> <thead> <tr> <th>मिति</th> <th>भौ. नं.</th> <th>विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td>फर्निचर तर्फ:</td> <td></td> </tr> <tr> <td>०६/२२/२०७८</td> <td>२२</td> <td>न्यू वि वि सि फर्निचर तथा फर्निसिङ्ग सेन्टरलाई भुक्तानी ।</td> <td>२००२४९</td> </tr> <tr> <td>०६/२२/२०७८</td> <td>२३</td> <td>वि वि सि फर्निचर तथा फर्निसिङ्ग सेन्टरलाई भुक्तानी ।</td> <td>२६९३९९</td> </tr> <tr> <td>०६/२२/२०७८</td> <td>२९</td> <td>वि वि सि फर्निचर तथा फर्निसिङ्ग सेन्टरलाई भुक्तानी ।</td> <td>३९९७५१</td> </tr> <tr> <td>०८/०९/२०७८</td> <td>१३७</td> <td>वडा नं १ मा फर्निचर फिक्सचर्समा भएको खर्च रकम भुक्तानी</td> <td>८६,४४५</td> </tr> <tr> <td>०८/२९/२०७८</td> <td>१७२</td> <td>प्याराडाइज स्टोर्स भुक्तानी ।</td> <td>४९८३३०</td> </tr> <tr> <td>११/०९/२०७८</td> <td>३११</td> <td>काम्बिसे कन्स्ट्रक्सन प्रा लि लाइ भुक्तानी</td> <td>४९,६४६९</td> </tr> </tbody> </table>	मिति	भौ. नं.	विवरण	रकम			फर्निचर तर्फ:		०६/२२/२०७८	२२	न्यू वि वि सि फर्निचर तथा फर्निसिङ्ग सेन्टरलाई भुक्तानी ।	२००२४९	०६/२२/२०७८	२३	वि वि सि फर्निचर तथा फर्निसिङ्ग सेन्टरलाई भुक्तानी ।	२६९३९९	०६/२२/२०७८	२९	वि वि सि फर्निचर तथा फर्निसिङ्ग सेन्टरलाई भुक्तानी ।	३९९७५१	०८/०९/२०७८	१३७	वडा नं १ मा फर्निचर फिक्सचर्समा भएको खर्च रकम भुक्तानी	८६,४४५	०८/२९/२०७८	१७२	प्याराडाइज स्टोर्स भुक्तानी ।	४९८३३०	११/०९/२०७८	३११	काम्बिसे कन्स्ट्रक्सन प्रा लि लाइ भुक्तानी	४९,६४६९	४,१०७,४६५
मिति	भौ. नं.	विवरण	रकम																																	
		फर्निचर तर्फ:																																		
०६/२२/२०७८	२२	न्यू वि वि सि फर्निचर तथा फर्निसिङ्ग सेन्टरलाई भुक्तानी ।	२००२४९																																	
०६/२२/२०७८	२३	वि वि सि फर्निचर तथा फर्निसिङ्ग सेन्टरलाई भुक्तानी ।	२६९३९९																																	
०६/२२/२०७८	२९	वि वि सि फर्निचर तथा फर्निसिङ्ग सेन्टरलाई भुक्तानी ।	३९९७५१																																	
०८/०९/२०७८	१३७	वडा नं १ मा फर्निचर फिक्सचर्समा भएको खर्च रकम भुक्तानी	८६,४४५																																	
०८/२९/२०७८	१७२	प्याराडाइज स्टोर्स भुक्तानी ।	४९८३३०																																	
११/०९/२०७८	३११	काम्बिसे कन्स्ट्रक्सन प्रा लि लाइ भुक्तानी	४९,६४६९																																	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम																																				
			<table border="1"> <tr> <td>०१/२३/२०७९</td> <td>४८०</td> <td>वडा नं.२ को भैपरीबाट रकम भुक्तानि</td> <td>१३५५३२</td> </tr> <tr> <td>०१/२६/२०७९</td> <td>४८३</td> <td>पाइप खरिद वापतको रकम भुक्तानी</td> <td>१४०९६६</td> </tr> <tr> <td>०३/०२/२०७९</td> <td>५४०</td> <td>विविध तथा भैपरी खर्च वापतको रकम भुक्तानी</td> <td>३०००००</td> </tr> <tr> <td>०३/१४/२०७९</td> <td>५५१</td> <td>सजल इन्जिनियरिडलाइ हल निर्माण वापतको रकम भुक्तानी</td> <td>३८४२००</td> </tr> <tr> <td>०३/२०/२०७९</td> <td>५६८</td> <td>विभिन्न लाइ भुक्तानी</td> <td>१६४४६८</td> </tr> <tr> <td>०३/२३/२०७९</td> <td>५७८</td> <td>फर्निचर खरिदको रकम भुक्तानी</td> <td>५३९२५५</td> </tr> <tr> <td>०३/२४/२०७९</td> <td>५८३</td> <td>हनुमन्तेश्वर हार्डवयरलाइ भुक्तानी</td> <td>१९२४०१</td> </tr> <tr> <td>०३/२५/२०७९</td> <td>६१२</td> <td>फर्निचर खरिदको रकम भुक्तानी</td> <td>३०००००</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा:</td> <td>४१०७४६५</td> </tr> </table>	०१/२३/२०७९	४८०	वडा नं.२ को भैपरीबाट रकम भुक्तानि	१३५५३२	०१/२६/२०७९	४८३	पाइप खरिद वापतको रकम भुक्तानी	१४०९६६	०३/०२/२०७९	५४०	विविध तथा भैपरी खर्च वापतको रकम भुक्तानी	३०००००	०३/१४/२०७९	५५१	सजल इन्जिनियरिडलाइ हल निर्माण वापतको रकम भुक्तानी	३८४२००	०३/२०/२०७९	५६८	विभिन्न लाइ भुक्तानी	१६४४६८	०३/२३/२०७९	५७८	फर्निचर खरिदको रकम भुक्तानी	५३९२५५	०३/२४/२०७९	५८३	हनुमन्तेश्वर हार्डवयरलाइ भुक्तानी	१९२४०१	०३/२५/२०७९	६१२	फर्निचर खरिदको रकम भुक्तानी	३०००००			जम्मा:	४१०७४६५	
०१/२३/२०७९	४८०	वडा नं.२ को भैपरीबाट रकम भुक्तानि	१३५५३२																																					
०१/२६/२०७९	४८३	पाइप खरिद वापतको रकम भुक्तानी	१४०९६६																																					
०३/०२/२०७९	५४०	विविध तथा भैपरी खर्च वापतको रकम भुक्तानी	३०००००																																					
०३/१४/२०७९	५५१	सजल इन्जिनियरिडलाइ हल निर्माण वापतको रकम भुक्तानी	३८४२००																																					
०३/२०/२०७९	५६८	विभिन्न लाइ भुक्तानी	१६४४६८																																					
०३/२३/२०७९	५७८	फर्निचर खरिदको रकम भुक्तानी	५३९२५५																																					
०३/२४/२०७९	५८३	हनुमन्तेश्वर हार्डवयरलाइ भुक्तानी	१९२४०१																																					
०३/२५/२०७९	६१२	फर्निचर खरिदको रकम भुक्तानी	३०००००																																					
		जम्मा:	४१०७४६५																																					
२९			<p>घटी कार्यसम्पादन जमानत</p> <p>सार्वजनिक खरिद ऐन, २०६३ को दफा १३ (१) (ढ १) मा बोलपत्रदाताले लागत अनुमान भन्दा पन्ध्र प्रतिशत भन्दा बढी घटेर कबोल गरेको अवस्थामा पन्ध्र प्रतिशत भन्दा जति रकमले घटी कबोल गरेको छ, सो को ५० प्रतिशतले हुन आउने रकम कबोल अंकको ५ प्रतिशतमा थप गरी कार्यसम्पादन जमानत राख्नु पर्ने उल्लेख छ। पालिकाले गाउँपालिका प्रशासनिक भवन निर्माणको काममा रु २४६१३०३६। को लागत अनुमानमा रु १६७८११३८। को संझौता भएकोमा रु २९०९०२८। को कार्यसम्पादन जमानत राख्नुपर्नेमा रु २५७५०००। मात्र राखी रु ३३४०२८। घटीको कार्यसम्पादन जमानत राखेको छ।</p> <p>तोकिए अनुसारको कार्यसम्पादन जमानत राखी ठेक्का संझौता गर्नु पर्दछ। साथै आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा २४ (३) मा कुनै कार्यको भुक्तानी गर्दा रीत पुर्वक कागजात प्राप्त भएको मितिले १५ दिनभित्र भुक्तानी आदेश दिने अधिकारीले भुक्तानी दिनुपर्ने र समयमा भुक्तानी नगरेमा ऐनको दफा ५७ बमोजिम भुक्तानी नदिने जिम्मेवार व्यक्तिलाई एक</p>																																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																		
			तह माथिको अधिकारीले पचास हजार रुपैयासम्म जरिवाना गर्ने उल्लेख छ। यस संज्ञौता मिति २०७७।११।१६ मा गरी मिति २०७८।३।२५ भित्र सम्पन्न गर्नुपर्नेमा म्याद थप भइ मिति २०७८।४।१२ सम्म पुगेकोमा समयमै कार्यसम्पन्न गरेको भनि पालिकाले जानकारी गराएको तर अन्तिम भुक्तानी भौ नं ४३ मिति २०७८।६।२३ मा ७४ दिन ढीला गरी भुक्तानी गरेको छ। समयमा भुक्तानी नगर्ने जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउनुपर्ने देखिन्छ।																			
३०			<p>प्रोभिजनल समको विल वेगर भुक्तानी</p> <p>निर्माण व्यवसायीसँग गरेको संज्ञौता अनुसार प्रोभिजनल सम अन्तर्गत राखेको आइटमको खर्चका विल भर्पाइ कार्यालयमा पेश गरी सोही अनुसार कार्यालयले विलका आधारमा भुक्तानी गर्नुपर्नेमा कार्यालयले देहायका भुक्तानीमा कम विल पेश गरेको आधारमा वढी भुक्तानी गरेको छ। प्रमाण वेगर वढी भुक्तानी गरेको रकम असुल गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गो भौ नं</th> <th>योजनाको नाम</th> <th>निर्माण सेवा /उ स को नाम</th> <th>भुक्तानी भएको वीमा वापतको रकम</th> <th>विल पेश भएको रकम</th> <th>वढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>६१३ र ६१४</td> <td>गोपी चौरागाउँ वुद्धचोक सडक</td> <td>पाखीन निर्माण सेवा प्रा लि</td> <td>४००००</td> <td>३३००९</td> <td>६९९१</td> </tr> <tr> <td>५१७ र ५१८</td> <td>थुम्कीटार पुतलीकाठ सडक</td> <td>" "</td> <td>१०००००</td> <td>५८२२५</td> <td>४१७७५</td> </tr> </tbody> </table>	गो भौ नं	योजनाको नाम	निर्माण सेवा /उ स को नाम	भुक्तानी भएको वीमा वापतको रकम	विल पेश भएको रकम	वढी भुक्तानी	६१३ र ६१४	गोपी चौरागाउँ वुद्धचोक सडक	पाखीन निर्माण सेवा प्रा लि	४००००	३३००९	६९९१	५१७ र ५१८	थुम्कीटार पुतलीकाठ सडक	" "	१०००००	५८२२५	४१७७५	४८,७६६
गो भौ नं	योजनाको नाम	निर्माण सेवा /उ स को नाम	भुक्तानी भएको वीमा वापतको रकम	विल पेश भएको रकम	वढी भुक्तानी																	
६१३ र ६१४	गोपी चौरागाउँ वुद्धचोक सडक	पाखीन निर्माण सेवा प्रा लि	४००००	३३००९	६९९१																	
५१७ र ५१८	थुम्कीटार पुतलीकाठ सडक	" "	१०००००	५८२२५	४१७७५																	
३१			<p>प्रोभिजनल समको कर विजक नभएको</p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२२ र १२३ मा विल विजक र प्राविधिक मुल्यांकनका आधारमा भुक्तानी दिनुपर्ने उल्लेख छ। देहायका काममा वीमाको विलका आधारमा रकम भुक्तानी गरेको छ तर सम्बन्धित निर्माण व्यवसायीले कर विजक जारी गरेको देखिदैन। ठेक्का प्राप्त गर्ने निर्माण व्यवसायीले विल पेश नगर्दा वीमा वापतको खर्च भएको रकमको आम्दानीमा नदेखिने तर खर्च घटाउन पाउने हुँदा निजले तिर्नुपर्ने आयकरमा तथा मु.क. करमा समेत कमी आइ राज्यले प्राप्त गर्ने राजस्वमा कमी आउने भएकोले बाँकी रकमको कर विजक पेश गर्न लगाउने अन्यथा उक्त रकम असुल गर्नुपर्ने रु .</p>	४५,७८८																		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरजु रकम	
			योजना	निर्माण व्यवसायीको नाम	भौ नं	भुक्तानी भएको रकम	पेश गरेको कर विजक रकम	वढी रकम
			आग्रीगाउँ वोरगाउँ खा पा योजना	दियाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा लि	दोश्रो विल	१२७५४५४	१२२९६६६	४५७८८
३२			भेरिएसन सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११८ मा खरिद गर्दाको अवस्थामा पुर्वानुमान गर्न नसकिएको अवस्थामा भेरीएसन गर्न सकिने उल्लेख छ। कार्यालयले देउराली डाडडुडेश्वरी मन्दिर फेदी क्षत्रपा सडकको काममा कालोपत्रे गर्ने गरी संझौता गरेकोमा निर्माणाधिन सडकको भू वनावट, ग्रेड कर्भ र मौसम प्रतिकुलताको कारण जनाइ प्रिमिक्स कार्पेटको ठाउँमा आरसिसि पेभमेन्ट गर्ने निर्णय गरी नया काम थप गरेको छ। एम १५ को नयाँ आइटमको लागत अनुमानमा कुल १३३ घनमिटरको प्रति घनमिटर रु २२४६४.६० को दर कायम गरेको छ। उक्त कायम गरेको दररेट विश्लेषण पेश हुन नआएको हुदा दररेटको आधार एकिन हुन सकेन। यस ठेक्का कुल ९३१२८४५। मा लागेकोमा लागत अनुमानको ४९.९५ प्रतिशत घटेर ठेक्का लागेको अवस्थामा भेरीएसन भएको नयाँ आइटममा लागत अनुमान प्रति घनमिटर रु २२४६४.६० दर मा १५५००। कायम गरेको देखिन्छ। शुरु संझौताको घटी अनुपातमा नया आइटम थप गरेको अवस्थामा प्रति घनमिटर ११२२०.५८ कायम हुनेमा वढी दर राखी भेरीएसन गरेको छ। यसरी वढी दर राखी विश्लेषण गर्दा नया थप भएको आइटममा कुल १३८.१७ घन मिटरको काम भएकोमा प्रति घनमिटर रु ४२७९.४२ ले मु.अ. कर समेत कुल रु ६६८१५५। को थप व्ययभार पारेको देखिन्छ। शुरु संझौताको अनुपातको घटीमा भेरीएसन नगरी फरक दरमा नया आइटम राखी वढी व्ययभार पारेको रकम अनियमित देखिएको रु				६६८,१५५	
३३			१५ शैय्याको अस्पताल भवन निर्माण				३८६,५५८	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरजु रकम
			<p>कार्यालयले यस कार्यको लागि रु १७२८८४६९५। को लागत अनुमान तयार गरी मिति २०८०।३।२५ भित्र सम्पन्न गर्ने गरी रु ११३१७२५८५। मा एम के वि सी एस एन एस वि एल जेभी सँग मिति २०७८।४।१० मा संझौता गरेको देखिन्छ। जसमा देखिएका व्यहोराहरु देहायअनुसार छन।</p> <ul style="list-style-type: none"> पेशकी काम शुरु हुन भन्दा अगाडी दिनुपर्नेमा प्रथम रनिङ विल मिति २०७८।११।१६ मा रु ११३०६८३५। तर दोश्रो रनिङ विल मिति २०७९।२।११ मा रु ५०,७०,४४९। दिएकोमा वजेट फ्रिज नगर्ने उद्देश्यले असार २५ मा रु ९९ लाख पेशकी दिएको छ। संझौताको जिसीसीको ५७.१ मा १० प्रतिशत संझौता भइ पेशकी जमानी दिएपछि र दोश्रो १० प्रतिशत साइट मोबिलाइजेशन तथा इन्सुरेन्स गरेपछि भुक्तानी दिने उल्लेख भएकोमा दुइवटा रनिङ विल भुक्तानी भइसकेकोमा यि दुवै चरण पार भइसकेको अवस्थामा अन्तिम समयमा पेशकी दिनु उचित देखिएन। आर्थिक प्रस्तावमा सबैभन्दा कम कबोल गर्ने लाइ दिएको देखिएको तर प्राविधिक प्रस्ताव लेखापरीक्षणको क्रममा पेश नभएकोले यस सम्बन्धमा अध्ययन गर्न सकिएन। पहिलो रनिङ विलमा रु ११३०६८३५। भुक्तानी गरेको तर विजक रु १०९२०२७७। मात्र राखेकोले बाँकी रकम रु ३८६५५८। को मु.अ. कर राज्यलाइ नवुझाउने अवस्था श्रृजना भएको छ। अतः फरक रकमको कर विजक पेश गर्नुपर्ने रु 	
३४			<p>खरिदमा ओभरहेड भुक्तानी सार्वजनिक खरिद नियमावली, २०६४ मा निर्माणको काम बाहेक अन्य खरिदमा ओभरहेड राख्न पाउने व्यवस्था छैन। पालिकाले भौ नं ५०४ वाट वैतेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा लि लाइ रु १९९७८६। भुक्तानी गरेकोमा हुनुपर्ने लागत अनुमानमा ओभरहेड जोडी दर विश्लेषण गर्दा ६ केजीको ३२ एमएम पाइप तथा १० केजीको २० एमएम पाइपमा क्रमशः दर ७१.३३ तथा ४२.२९ कायम भएको छ। यसरी सामान खरिदमा ओभरहेड दिन नमिल्ने भएकोले ओभरहेड दिएको रकम असुल गर्नुपर्ने रु.</p>	२६,०५९
३५			<p>झोलुंगे पुलको सामान खरिदमा ओभरहेड सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसूची १ मा निर्माण कार्यको हकमा मात्र १५ प्रतिशत ओभरहेड राख्न पाउने उल्लेख छ। यस व्यवस्था अनुसार मालसामानमा ओभरहेड राख्न मिल्ने कानूनी व्यवस्था छैन। कार्यालयले विभिन्न झोलुंगे पुल निर्माणको लागि रु २५३९०४४। को लागत अनुमान तयार गरी ठेक्का आह्वान गरेकोमा घटि कबोल गर्ने जलप नेपाल प्रा लि सँग ३</p>	३३१,१८०

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
			महिना भित्र कार्यसम्पन्न गर्ने गरी मिति २०७८।११।१२ मा रु २१५९५६१। को संझौता गरेको देखिन्छ। लागत अनुमान तयार गर्दा १५ प्रतिशत ओभरहेड दिएको देखिन्छ। ओभरहेड गणना नगरी लागत अनुमान तयार गर्दा २२०७८६४। को मात्र लागत अनुमान हुनुपर्नेमा ओभरहेड राखी ठेक्का आह्वान गर्दा वास्तविक हुनुपर्ने लागत अनुमान भन्दा रु ३३११८०। वढीमा संझौता भएको छ। लागत अनुमान तयार गर्दा वस्तुको हकमा समेत १५ प्रतिशत थप गरी अतिरिक्त व्ययभार थप भएको रु .													
३६			<p>बढी भुक्तानी</p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ मा वास्तविक भएको कामको प्राविधिक मुल्यांकनको आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख छ। कार्यालयले देउराली डाडडुडेश्वरी मन्दिर फेदी क्षेत्रमा सडक निर्माणको लागि चौथो रनिङ विलवाट आर आर विल्डर्सलाइ रु ३१२२५७७। भुक्तानी गरेकोमा रु ३११८५५२। को मात्र काम गरेको देखिन्छ। वढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने रु.....</p>	४,०२५												
३७			<p>कन्टिन्जेन्सीमा वढी खर्च:</p> <p>वागमती प्रदेशले जारी गरेको प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७७ को वुँदा ९(६) मा विशेष अनुदानवाट सन्चालित योजनामा २ प्रतिशत भन्दा वढी कन्टिन्जेन्सी राख्न नपाइने तथा प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि, २०७७ को वुँदा १० (६) मा विशेष अनुदानवाट सन्चालित योजनामा ३ प्रतिशत भन्दा वढी कन्टिन्जेन्सी राख्न नपाइने उल्लेख छ । तर कार्यालयले देहायका काममा वढी कन्टिन्जेन्सी कट्टा गरी पालिकाको कोषमा जम्मा गरेको छ। वढी कन्टिन्जेन्सी कट्टा गरेको रकम प्रदेश सन्चितकोषमा दाखिला गर्नुपर्ने रु.</p> <table border="1" data-bbox="436 1068 1732 1360"> <thead> <tr> <th>योजना</th> <th>कन्टिन्जेन्सीवापत कट्टा गरेको रकम</th> <th>खर्च गर्न पाउने रकम</th> <th>वढी रकम</th> </tr> </thead> <tbody> <tr> <td>मार्बु खानेपानी योजना (विशेष अनुदान)</td> <td>१४२७९० (भौ नं ५५)</td> <td>७१३९५</td> <td>७१३९५</td> </tr> <tr> <td>थुम्कीटार पुतलीकाठ सडक (सपमुरक - प्रदेशले कुल ४०६३२१०) खर्च गरेको</td> <td>१६२३७३ (भौ नं ९७)</td> <td>१२१८९६</td> <td>४०४७७</td> </tr> </tbody> </table>	योजना	कन्टिन्जेन्सीवापत कट्टा गरेको रकम	खर्च गर्न पाउने रकम	वढी रकम	मार्बु खानेपानी योजना (विशेष अनुदान)	१४२७९० (भौ नं ५५)	७१३९५	७१३९५	थुम्कीटार पुतलीकाठ सडक (सपमुरक - प्रदेशले कुल ४०६३२१०) खर्च गरेको	१६२३७३ (भौ नं ९७)	१२१८९६	४०४७७	१९१,१५२
योजना	कन्टिन्जेन्सीवापत कट्टा गरेको रकम	खर्च गर्न पाउने रकम	वढी रकम													
मार्बु खानेपानी योजना (विशेष अनुदान)	१४२७९० (भौ नं ५५)	७१३९५	७१३९५													
थुम्कीटार पुतलीकाठ सडक (सपमुरक - प्रदेशले कुल ४०६३२१०) खर्च गरेको	१६२३७३ (भौ नं ९७)	१२१८९६	४०४७७													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरजु रकम																									
			देउराली डाडडुडेध्वरी मन्दिर फेदी क्षेत्रपा सडक (समपुरकवाट रु ४५९६०८९ खर्च गरेको)	२१७१६२	१३७८८२	७९२८०																										
			जम्मा			१९११५२																										
३८			<p>मु अ कर कट्टि नगरेको</p> <p>मूल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम ६ (ग) बमोजिम सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघसंस्थाले ठेक्का वा करार अन्तर्गत आपूर्ति हुने वस्तु तथा सेवा आपूर्ति वापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने कर रकमको ३० प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शिर्षकमा जम्मा गरी बाँकी रहने कर वापतको रकम मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । नमुना छनोटको आधारमा हेर्दा पालिकाले देहायका काममा मु.अ. कर कट्टा नगरी सबै रकम सम्बन्धीतलाई भुक्तानी गरेकोले निजहरूवाट कर समायोजनको प्रमाण पेश गर्नुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>भौ नं</th> <th>विवरण</th> <th>विक्रेता</th> <th>कुल भुक्तानी रकम</th> <th>मुअकर रकम</th> </tr> </thead> <tbody> <tr> <td>३०५</td> <td>खानेपानीको डिपीआर</td> <td>एचआरपि इन्जिनियरीड कन्सल्टेन्सी प्रा लि</td> <td>४९७९९९</td> <td>57292</td> </tr> <tr> <td>४४६</td> <td>रोड इन्भेन्टरी</td> <td>राइम्स इन्जिनियरीड कन्सल्टेन्सी प्रा लि</td> <td>४९१५५०</td> <td>56550</td> </tr> <tr> <td>४७४</td> <td>कुन्साड धर्म वुद्दगुम्वाको डिपीआर</td> <td>स्कोलर्स इन्जिनियरीड प्रा लि</td> <td>४९४०३६</td> <td>56836</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td>१४८३५८५</td> <td>170678</td> </tr> </tbody> </table>				भौ नं	विवरण	विक्रेता	कुल भुक्तानी रकम	मुअकर रकम	३०५	खानेपानीको डिपीआर	एचआरपि इन्जिनियरीड कन्सल्टेन्सी प्रा लि	४९७९९९	57292	४४६	रोड इन्भेन्टरी	राइम्स इन्जिनियरीड कन्सल्टेन्सी प्रा लि	४९१५५०	56550	४७४	कुन्साड धर्म वुद्दगुम्वाको डिपीआर	स्कोलर्स इन्जिनियरीड प्रा लि	४९४०३६	56836			जम्मा	१४८३५८५	170678	१७०,६७८
भौ नं	विवरण	विक्रेता	कुल भुक्तानी रकम	मुअकर रकम																												
३०५	खानेपानीको डिपीआर	एचआरपि इन्जिनियरीड कन्सल्टेन्सी प्रा लि	४९७९९९	57292																												
४४६	रोड इन्भेन्टरी	राइम्स इन्जिनियरीड कन्सल्टेन्सी प्रा लि	४९१५५०	56550																												
४७४	कुन्साड धर्म वुद्दगुम्वाको डिपीआर	स्कोलर्स इन्जिनियरीड प्रा लि	४९४०३६	56836																												
		जम्मा	१४८३५८५	170678																												

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																					
			सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२ मा परामर्श दाताको लागत अनुमान तयार गर्नुपर्ने उल्लेख छ । कार्यालयले माथि उल्लेखित ३ कामकोलागि लागत अनुमान तयार नगरी सोझै ३ वटा फर्मसँग दररेट माग गरी परामर्श सेवा खरिद गरेको छ । नियमावलीमा भएको व्यवस्थाको कार्यान्वयन गर्नुपर्दछ ।																						
३९			<p>पाइप खरिदमा बढी दरमा भुक्तानी</p> <p>सार्वजनिक खरिद नियमावली २०६४ मा जिल्ला दररेट तथा स्थानीय सरकार संचालन ऐन, २०७४ मा स्थानीय दररेट तयार गर्नुपर्ने उल्लेख छ भने लागत अनुमान तयार गर्दा उक्त दररेट अनुसार दर कायम गरी लागत अनुमान तयार गर्नुपर्नेमा कार्यालयले जिल्ला/ स्थानीय दररेट भन्दा बढीको लागत अनुमान तयार गरी देहायका भौचवाट एचडिपीइ पाइप खरिद गरेकोमा दररेट भन्दा बढी दरमा खरिद गरी थप व्ययभार पारेकोले व्ययभार पार्ने सम्बन्धितवाट उक्त रकम असुल गर्नुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>भौ नं</th> <th>विक्रेताको नाम तथा विवरण</th> <th>भुक्तानी रकम</th> <th>खरिद परिमाण</th> <th>भुक्तानी हुनुपर्ने दर</th> <th>भुक्तानी भएको दर</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>९०</td> <td>आर के हार्डवयर एण्ड सप्लायर्स (पिएन १६ को २० एमएम पाइप) (काठमाडौंवाट ल्याउदा प्रति केजी रु ३०९.७३ लाग्ने र केजी/मिटर तौल ०.११६ हुदा ३५.९२ हुने)</td> <td>३८७८१२</td> <td>८१००</td> <td>३५.९२</td> <td>४७.८८</td> <td>१६८७</td> </tr> <tr> <td>१७०</td> <td>आर के हार्डवयर एण्ड सप्लायर्स (पिएन १६ को २५ एमएम पाइप) (काठमाडौंवाट ल्याउदा प्रति केजी रु ३०९.७३ लाग्ने र केजी/मिटर तौल ०.१७ हुदा ५२.६५ हुने)</td> <td>२९९९३८</td> <td>४६५१</td> <td>५२.६५</td> <td>६४.४९</td> <td>५५०६७.८</td> </tr> </tbody> </table>	भौ नं	विक्रेताको नाम तथा विवरण	भुक्तानी रकम	खरिद परिमाण	भुक्तानी हुनुपर्ने दर	भुक्तानी भएको दर	बढी भुक्तानी	९०	आर के हार्डवयर एण्ड सप्लायर्स (पिएन १६ को २० एमएम पाइप) (काठमाडौंवाट ल्याउदा प्रति केजी रु ३०९.७३ लाग्ने र केजी/मिटर तौल ०.११६ हुदा ३५.९२ हुने)	३८७८१२	८१००	३५.९२	४७.८८	१६८७	१७०	आर के हार्डवयर एण्ड सप्लायर्स (पिएन १६ को २५ एमएम पाइप) (काठमाडौंवाट ल्याउदा प्रति केजी रु ३०९.७३ लाग्ने र केजी/मिटर तौल ०.१७ हुदा ५२.६५ हुने)	२९९९३८	४६५१	५२.६५	६४.४९	५५०६७.८	१७३,१९५
भौ नं	विक्रेताको नाम तथा विवरण	भुक्तानी रकम	खरिद परिमाण	भुक्तानी हुनुपर्ने दर	भुक्तानी भएको दर	बढी भुक्तानी																			
९०	आर के हार्डवयर एण्ड सप्लायर्स (पिएन १६ को २० एमएम पाइप) (काठमाडौंवाट ल्याउदा प्रति केजी रु ३०९.७३ लाग्ने र केजी/मिटर तौल ०.११६ हुदा ३५.९२ हुने)	३८७८१२	८१००	३५.९२	४७.८८	१६८७																			
१७०	आर के हार्डवयर एण्ड सप्लायर्स (पिएन १६ को २५ एमएम पाइप) (काठमाडौंवाट ल्याउदा प्रति केजी रु ३०९.७३ लाग्ने र केजी/मिटर तौल ०.१७ हुदा ५२.६५ हुने)	२९९९३८	४६५१	५२.६५	६४.४९	५५०६७.८																			

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																
			<table border="1"> <tr> <td>५६८</td> <td>पाइप खरिदको रकम श्याम कुमार तामाङ घिसीडलाइ भुक्तानी जसमा</td> <td>१६४४६८</td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td></td> <td>२० एमएम १६ पिपिन</td> <td></td> <td>८९०</td> <td>३५.९३</td> <td>४५</td> <td></td> <td>8072</td> </tr> <tr> <td></td> <td>२० एमएम १६ पिपिन</td> <td></td> <td>९५०</td> <td>३५.९३</td> <td>४२</td> <td></td> <td>5767</td> </tr> <tr> <td></td> <td>४० एमएम १० पिपिन</td> <td></td> <td>३००</td> <td>९०.८७</td> <td>१००</td> <td></td> <td>2739</td> </tr> <tr> <td></td> <td>२५ एमएम १६ पिपिन</td> <td></td> <td>३८४</td> <td>५२.८३</td> <td>६५</td> <td></td> <td>4673</td> </tr> <tr> <td></td> <td>जम्मा:</td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td>173195</td> </tr> </table>	५६८	पाइप खरिदको रकम श्याम कुमार तामाङ घिसीडलाइ भुक्तानी जसमा	१६४४६८							२० एमएम १६ पिपिन		८९०	३५.९३	४५		8072		२० एमएम १६ पिपिन		९५०	३५.९३	४२		5767		४० एमएम १० पिपिन		३००	९०.८७	१००		2739		२५ एमएम १६ पिपिन		३८४	५२.८३	६५		4673		जम्मा:						173195	
५६८	पाइप खरिदको रकम श्याम कुमार तामाङ घिसीडलाइ भुक्तानी जसमा	१६४४६८																																																		
	२० एमएम १६ पिपिन		८९०	३५.९३	४५		8072																																													
	२० एमएम १६ पिपिन		९५०	३५.९३	४२		5767																																													
	४० एमएम १० पिपिन		३००	९०.८७	१००		2739																																													
	२५ एमएम १६ पिपिन		३८४	५२.८३	६५		4673																																													
	जम्मा:						173195																																													
४०			<p>कन्टिन्जेन्सीबाट कर्मचारी नियुक्ती कन्टिन्जेन्सीमा विभिन्न ९ जनासम्म कर्मचारी राखी कार्यसन्चालन कोष विविधबाट वार्षिक रु १३६२५५०। खर्च गरेको छ। दरवन्दी अनुसार करारमा समेत कर्मचारी राखी पुर्ति गरेको र प्राविधिक जनशक्ति समेत दरवन्दी अनुसारनै पुर्ति भएको अवस्थामा कन्टिन्जेन्सीमा कर्मचारी राखी रकम भुक्तानी गर्नु उचित देखिएन।</p>																																																	
४१			<p>पूँजीगतबाट चालु प्रकृतिको खर्च एकिकृत आर्थिक संकेत वर्गिकरण र व्याख्या, २०७४ मा खर्च शिर्षक उल्लेख गरेको र सोहीअनुसार खर्च गर्नुपर्ने उल्लेख छ । कार्यालयले खर्च शिर्षक फरक पारी खर्च गरेको कारण देहायअनुसारको रकम फरक परेको छ । शिर्षक फरक पारी खर्च गर्नु वित्तीय अनुसासनको उल्लंघन गर्नु हो। पुजीगत कार्यक्रमबाट चालु प्रकृतिको कामको लागि रकम दिनु वित्तीय अनुशासनको पालना नगरेको देखिएकोले यसरी चालु प्रकृतिका कामको लागि पुजीगत खर्च शिर्षकबाट रकम भुक्तानी गर्नु नियमसंगत देखिएन। यसमा सुधार गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>भौ. नं.</th> <th>कार्यक्रमको नाम</th> <th>विवरण</th> <th>खर्च रकम</th> </tr> </thead> </table>	भौ. नं.	कार्यक्रमको नाम	विवरण	खर्च रकम																																													
भौ. नं.	कार्यक्रमको नाम	विवरण	खर्च रकम																																																	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			२५० खेलकुद अन्तर वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको रकम श्याम कुमार तामाडलाइ भुक्तानी ।	२४९९६५
४२			यार्सा मैनापोखरी पाँडु नाम्दु खानेपानी योजना यार्सा मैनापोखरीपाँडु नाम्दु खानेपानी योजनाको लागि रु १३०२०७७३। मा मिति २०७७।३।१४ भित्र सम्पन्न गर्ने गरी मिति २०७६।३।१५ मा संझौता गरेकोमा कोरोना महामारी तथा मुहान विवाद भनि दुइ पटक सम्म गरी मिति २०७८।३।१५ सम्म म्याद थप गरेकोमा तत्पश्चात म्याद थप गरेको छैन भने अन्तिम रनिङ विल मिति २०७८।५।३० मा भौ नं ३ वाट भुक्तानी गरेको छ। यस सम्बन्धमा देखिएका व्यहोरा देहायअनुसार छन्:	
४२.१			यस सम्झौताको म्याद थप वाट कायम भएको कार्यसम्पन्न गर्नुपर्ने अन्तिम म्याद मिति २०७८।३।१५ सम्म रहेको छ। आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा २४ (३) मा कुनै कार्यको भुक्तानी गर्दा रीत पुर्वक कागजात प्राप्त भएको मितिले १५ दिनभित्र भुक्तानी आदेश दिने अधिकारीले भुक्तानी दिनुपर्ने र समयमा भुक्तानी नगरेमा ऐनको दफा ५७ वमोजिम भुक्तानी नदिने जिम्मेवार व्यक्तिलाई एक तह माथिको अधिकारीले पचास हजार रुपैयासम्म जरिवाना गर्ने उल्लेख भएकोले काम सम्पन्न भएको १५ दिन अर्थात मिति २०७८ असार मसान्त भित्र भुक्तानी दिनुपर्नेमा नदिएको कारण काम ढिला गरी सम्पन्न भएको देखिन्छ। समयमा काम सम्पन्न नगरेकोमा म्याद थपको लागि निर्माण व्यवसायीले म्याद थपको लागि निवेदन समेत दिएको देखिदैन। सार्वजनिक खरिद नियमावली ०६४ को नियम १२१ तथा संझौताको शर्तमा निर्माण व्यवसायीको ढिलाईको कारण सम्झौता वमोजिमको काम म्याद भित्र सम्पन्न नभएमा १० प्रतिशतले नबढ्ने गरि ठेक्का अंकको प्रति दिन ०.०५ प्रतिशतका दरले पुर्व निर्धारित क्षतिपुर्ति लिनु पर्ने व्यवस्था छ। जसअनुसार ढिला गरी मिति २०७८।५।३० मा भुक्तानी भएकोले ७५ दिनको कुल संझौता रकमको ०.०५ प्रतिशतले हुने रकम रु ४३२०८० असुल गर्नुपर्ने रु	४३२,०८०
४२.२			संझौतामा लमसममा राखी मुअकर वाहेक १६९३४३। (रु २५२७५०। मा ३३ प्रतिशत डिष्काउन्ट अफर दिएको) वीमा वापत राखी भुक्तानी भएको छ। संझौताको जिसिसिमा संझौता रकमको ११० प्रतिशत रकमको वीमा गर्नुपर्ने उल्लेख भएकोमा शत प्रतिशत मात्र राखी वीमा गरेको छ। अतः नपुग रकमको दामासाहीले हुन आउने रकम रु १५३९५। मा मुअकर समेत थप गरी वढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने रु	१५,३९५
४३			उपभोक्तामार्फत सडक कालोपत्रे गराएको	९६०,०००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																
			सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४४ मा काममा मितव्ययी, गुणस्तरीय, रोजगारी श्रृजना गर्ने तथा दिगोपना हुने भएमा त्यस्ता आयोजना उपभोक्ता समितिमार्फत गराउन सकिने उल्लेख छ । साथै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा जटिल प्रकृतिका कार्य उपभोक्ता समितिमार्फत गराउन नहुने उल्लेख छ । पालिकाले भौ नं २१ वाट मैनापोखरी वगर सडकको काम उपभोक्ता समिति गठन गरी गराइ कुल रु १०,६९,५९७। को कामको मुल्यांकन गरी रु ९६०,०००। भुक्तानी दिएको छ। यसरी उपभोक्ता समितिमार्फत काम गराउदा प्रतिस्पर्धा नभै मितव्ययी नहुने, प्राविधिक ज्ञानको अभावमा कामको गुणस्तर पक्ष कमजोर रहने, पुर्ण रूपमा मेशिन प्रयोग गरी कार्य गराउदा रोजगारी श्रृजना नहुने अवस्था देखिदा यसरी गरेको कार्य ऐनको उद्देश्यको प्रतिकुल समेत देखिन्छ। कालोपत्रे जस्तो प्राविधिक ज्ञान आवश्यक पर्ने काम उपभोक्ता समितिमार्फत काम गराउनु अनियमित देखिएको रु																	
४४			<p>नर्म्सभन्दा बढी भुक्तानी</p> <p>ग्रामिण सडकहरूको लागि स्थानिय पुर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) ले नर्म्स तयार पारेको छ । स्थानीय तहले ग्रामीण सडकहरू लगायतका पुर्वाधार तयार गर्दा सोही नर्म्स प्रयोग गरेको देखिन्छ भने यस कार्यालयले समेत यसै नर्म्स प्रयोग गरेको छ । नर्म्स अनुसार नरम माटो काट्ने कामको लागि प्रति घनमिटर ०.५ म्यानडेज तथा कडा माटोको लागि ०.६ म्यानडेज प्रयोग हुने उल्लेख भएकोमा कार्यालयले उक्त कामको लागि क्रमशः ०.६ र ०.७ म्यानडेज प्रयोग गरी प्रति दिन रु ९९०। को दरले ज्याला राखी लागत अनुमान तयार गरेको छ । नर्म्समा उल्लेख भएको म्यानडेज भन्दा बढी म्यानडेज राख्दा बढी भुक्तानी भएकोले देहायअनुसार उपभोक्ता समुहको योगदानको प्रतिशत कट्टा गरी बाँकी रकम बढी भुक्तानी भएकोले बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>भौ नं</th> <th>कामको विवरण</th> <th>माटो काट्ने कामको विवरण</th> <th>माटो काट्ने कामको परिमाण</th> <th>भुक्तानी भएको दर</th> <th>भुक्तानी हुनुपर्ने दर</th> <th>कार्यालयको योगदान प्रतिशत</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>७६</td> <td>गाउँपालिका घेरावार उ स</td> <td>कडा माटो</td> <td>४२.२४</td> <td>६५६.९९</td> <td>५६२.३८</td> <td>८८.४</td> <td>३५००</td> </tr> </tbody> </table>	भौ नं	कामको विवरण	माटो काट्ने कामको विवरण	माटो काट्ने कामको परिमाण	भुक्तानी भएको दर	भुक्तानी हुनुपर्ने दर	कार्यालयको योगदान प्रतिशत	बढी भुक्तानी	७६	गाउँपालिका घेरावार उ स	कडा माटो	४२.२४	६५६.९९	५६२.३८	८८.४	३५००	३७६,५४४
भौ नं	कामको विवरण	माटो काट्ने कामको विवरण	माटो काट्ने कामको परिमाण	भुक्तानी भएको दर	भुक्तानी हुनुपर्ने दर	कार्यालयको योगदान प्रतिशत	बढी भुक्तानी													
७६	गाउँपालिका घेरावार उ स	कडा माटो	४२.२४	६५६.९९	५६२.३८	८८.४	३५००													

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय						बेरुजु रकम	
			४४९	गाउँपालिका घेरावार निर्माण उ स	कडा माटो	४१.६	६५६.११	५६२.३८	90.23	3518
			७	चिलाउनेखर्क लहरेपानी सडक उ स	नरम माटो	१४.४६	६५६.११	४६८.६५	88.07	2387
			९	नेपाली टोल वाटो निर्माण उ स	नरम माटो	६३.५	६५६.११	४६८.६५	88.89	10581
			८५	मैनापोखरी लाकुरीडाडा सडक उ स	नरम माटो	३५.८८	६५६.११	४६८.६५	87.8	5906
			१५२	पखेरागाउँ जोरमाने सडक निर्माण	नरम माटो	१२९.९८	६५६.११	४६८.६५	90.06	21943
			४१	धन्सार डाँडो गोरेटो वाटो उ स	नरम माटो	५३.१८	६५६.११	४६८.६५	88.9	8863
			४२	पुतलीकाठ महिला टोल सुधार समुह	नरम माटो	३७.७६	६५६.११	४६८.६५	89.16	6311
			२७०	काफ्लेवोट सानीटार सडक उ स	कडा माटो	४८.७४	६५६.११	५६२.३८	90	4112
			१५०	गोलाइ माझीवस्ती सडक	नरम माटो	५८.७८	६५६.११	४६८.६५	89	9807

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय							बेरजु रकम
			२०५	पिरतीडाडा हिलेडाडा गोरेटो वाटो उ स	कडा माटो	३१८.९७५	६५६.११	५६२.३८	90.14	26950
			२५६	योन्जनटोल सिम्बोले गोरेटोवाटो उ स	नरम माटो	१७३.२१	६५६.११	४६८.६५	89.7	29126
			२४७	जोरखम्वा क्याम्पस सडक उ स	नरम माटो	७०.०५	६५६.११	४६८.६५	87.8	11530
			६१२	जलेश्वर वडा कार्यालय जोरमाने उपल्लोवेशी सडक (वृष वहादुर तामाङलाइ भुक्तानी)	नरम माटो	४२.७५	६५६.११	४६८.६५	89.3	7156
			२६७	थापागाउँ सडक उ स	नरम माटो	१०१.२	६५६.११	४६८.६५	89.3	16942
			२७२	सिमचौर वि क टोल सडक उ स (मेशिनद्वारा काम भएकोमा सफ्ट माटोको सट्टा कडा माटोको दर प्रयोग)		१०००.१५	१३५.६	११८.६५	90	15257
			२९९	ढाडीखोला आरुवोटे बाह्रविसे पैदलमार्ग उ स	नरम माटो	५०.५	७४९.८४	४६८.६५	89.72	12740
			३३९	महादेवस्थान वस्नेतगाउँ सडक निर्माण	नरम माटो	४६.२७	७४९.८४	४६८.६५	89.05	11586

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम	
			३३७	दोभान जैनालु गोरेटोवाटो	नरम माटो	६७.६१	६५६.११	४६८.६५	89	11280
			३३३	वडा कार्यालय पुतलीकाठ खापा योजना	नरम माटो	१६५.९	६५६.११	४६८.६५	89.3	27773
			३४६	वस्नेतटोल गोरेटोवाटो निर्माण उ स	नरम माटो	४६.९	६५६.११	४६८.६५	88.9	7816
			३८६	गोल्मादेवी मन्दिर तथा खंगाले गोरेटोवाटो उ स	नरम माटो	१८६.८	६५६.११	४६८.६५	88.89	31127
			३८५	टार खानेपानी एक घर एक धारा उ स	कडा माटो	१५९.८४	६५६.११	५६२.३८	89.26	13372
			४१२	लहरेमाने डाडडुडे मन्दिर सडक तथा मन्दिर निर्माण उ स	कडा माटो	८३.५२	७४९.८४	५६२.३८	92.6	14499
			४२०	डाँडाटोल कुलघर गोरेटोवाटो उ स	नरम माटो	६२.८	६५६.११	४६८.६५	89.41	10525
			४३९	खनियाचौर पधेरामाथी खा पा	कडा माटो	२३६.३८	६५६.११	४६८.६५	88.34	39147
			५२५	पुतलीकाठ कैलेश्वर उपल्लोमुदी सडक उ स	कडा माटो	१५०.९६	६५६.११	५६२.३८	90.4	12790

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			जम्मा:	376544
४५			<p>दररेट फरक पारी भुक्तानी</p> <p>सार्वजनिक खरिद नियमावली २०६४ को नियम १० मा स्वीकृत नर्म्सका आधारमा लागत अनुमान तयार गर्नुपर्ने उल्लेख छ। कार्यालयले ग्राभेल हालने काम सडक विभागको नर्म्स प्रयोग गरी गरेको छ। उक्त नर्म्समा मेनुअल माध्यमबाट काम गर्दा २०० घन मिटरको लागि २ दक्ष, ६० अदक्ष र २५६ घनमिटर ग्राभेल लाग्ने उल्लेख भएकोले जिल्ला दररेट अनुसार १ घनमिटरको दर १३८७.१२ हुनुपर्ने तर पालिकाले दक्ष र अदक्ष कामदारको संख्यामा वृद्धि गरी प्रति घनमिटर रु २५३७.९२ कायम गर्दा कप्टी पोखरी सडकको काममा कुल ८३.८ घनमिटर ग्राभेल हालेकोमा दररेट फरक पादा रु ९६४३७। फरक पार्ने गरी भौ नं ३८७ मिति २०७८।८।२५ वाट भुक्तानी गरेको छ। उक्त काममा उपभोक्ताको अंश ९.७२ प्रतिशत कट्टा गरी बढी भुक्तानी भएको खुद रकम असुल गर्नुपर्ने रु ..</p>	८७,०६१
४६			<p>सडक निर्माणको ट्याककोट कार्यमा बढी भुक्तानी:</p> <p>भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले जारी गरेको सडक तथा पुल निर्माण कार्यको स्ट्यान्डर्ड स्पेसिफिकेशन, २०७३ को पेज नं २१६ को टेबल नं १३.१० मा रिसिलिङ्ग र प्याचिङ्ग गरिने पुरानो विटुमिनस सडकमा प्रति बर्ग मिटर ०.४० देखि ०.६० लिटर र नया सडकमा प्राइम कोट गरिएको क्षेत्रफलमा प्रतिवर्ग मिटर ०.५० देखि ०.६० लिटर ट्याककोट लाग्ने उल्लेख गरेको छ। यस पालिका अन्तर्गत निर्माण सेवा मार्फत सम्झौता भई निर्माण कार्य गराएको पुराना सडकको प्याचिङ्ग तथा रिसिलिङ्ग कार्यमा र नयाँ सडकको कालोपत्रे गर्ने कार्यका लागि विटुमिन तथा प्राइम कोट प्रयोग गरेको प्रति वर्ग मी क्षेत्रफलमा प्राइम कोटमा राखेको भन्दा बढी ट्याक कोटमा खर्च लेखि भुक्तानी गर्ने गरेको पाइयो। सडक विभागको उपरोक्त नर्म्स अनुसार विटुमिनस तथा प्राइमकोट खपतको ५० देखि ६० लिटर मात्र ट्याककोटको खर्च लाग्ने उल्लेख भएकोले सोही बमोजिम मात्र खर्च लेख्नु पर्नेमा तपसिलका कालोपत्रे सडकमा नर्म्स भन्दा बढी ट्याककोटको खर्च लेख्दा बढी भुक्तानी भएको रकम निर्माण व्यवसायी तथा उपभोक्ता समितिबाट असुल हुनुपर्ने रु</p>	२७५,१३८

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरजु रकम	
			गो भौ नं	योजनाको नाम	निर्माण सेवा /उ स को नाम	प्राइम कोटको क्षेत्रफल (व.मी)	ट्याककोट दिएको (लिटर) व मी	ट्याक कोट दिनु पर्ने (लिटर) (६० प्रतिशत)	ट्याक कोट बढी लिएको लिटर	ट्याककोट को दर प्रति लिटर(मुअकर समेत)	मु अ कर समेत बढी भुक्तानी
			६१३ र ६१४	गोपी चौरागाउँ वुद्धचोक सडक	पाखीन निर्माण सेवा प्रा लि	१०८०.१	१४३८.५	६४८.०६	७९०.४४	११३	८९३२०
			५१७ र ५१८	थुम्कीटार पुतलीकाठ सडक	" "	१७८५	२४४८	१०७१	१३७७	११३	१५५६०१
			२१	मैनापोखरी वगर सडक	मैनापोखरी वगर सडक उ स	२५८.३५	३५३.९	१५५.०१	१९८.८९	१५१.९३	३०२१७
											२७५१३८
४७			बिल भरपाई नभएको सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा उपभोक्ता समितिले गरेको कामको खर्चका विल भरपाई पेश गर्नुपर्ने उल्लेख छ। पालिकाले भौ नं ४९० वाट देउराली हनुमान मुर्ति पार्क तथा वाटो निर्माण उ स लाइ रु ७६८०००। भुक्तानी दिएको, जसमा रु ५५००००। को हनुमानको मुर्ति मात्र ल्याएको छ। साथै भौ नं ३३० वाट वुद्धमुर्ति तथा पार्क निर्माण उ स लाइ रु ५७६०००। भुक्तानी दिएकोमा रु ५४००००। को ६ फिटको १ थान वुद्धको मुर्ति ल्याएको छ। भौ नं ४८९								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																					
			वाट समेत रु ३ लाखको बुद्धको मुर्ति खरिद गर्ने समेतको काम गरेकोमा बुद्धमुर्ति देउराली डाडा उ स लाइ रु ४८००००। भुक्तानी गरेको छ । खरिदको काम उपभोक्ता समितिमार्फत गराउनु उचित देखिएन भने सामान खरिद गर्दा लागत अनुमान समेत तयार नगरेकोले लागत अनुमान तयार गरेर मात्र सामान खरिद गर्नुपर्ने देखिन्छ।																						
४८			<p>कार्यालयको काम उपभोक्ता समितिमार्फत गराएको</p> <p>सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४४ मा काममा मितव्ययी, गुणस्तरीय, रोजगारी श्रृजना गर्ने तथा दिगोपना हुने भएमा त्यस्ता आयोजना उपभोक्ता समितिमार्फत गराउन सकिने उल्लेख छ। साथै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा उपभोक्ता समितिमार्फत गराएको कामको स्वामित्व लाभग्राही समुदायलाई नै हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। कार्यालयले आफै निर्माण गर्नुपर्ने आफ्नै भवन निर्माण तथा मर्मतको काम उपभोक्ता समिति मार्फत गराइ देहायअनुसार खर्च गरेको छ। उपभोक्ता समिति मार्फत कार्य गराउदा लाभ प्राप्त गर्ने र दिगोपना आउने योजनाको कार्य गर्न दिनुपर्नेमा हस्तान्तरण गर्न नमिल्ने र कार्यालयले बोलपत्र मार्फत गर्नुपर्ने कार्यहरु समेत उपभोक्ता समिति मार्फत गराएको पाइयो। नियमावलीमा भएको व्यवस्थाको प्रतिकूल हुने गरी उपभोक्ता समितिमार्फत आफ्नै भवन निर्माण कार्य गराउनु अनियमित देखिएको रु.</p> <table border="1"> <thead> <tr> <th>भौ नं.</th> <th>कामको विवरण</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>७६</td> <td>गाउँपालिका घेरावार उसमार्फत परिसर भित्रको कामको घेरावार</td> <td>४८००००</td> </tr> <tr> <td>४४९</td> <td>गाउँपालिका घेरावार निर्माण उ समार्फत परिसर भित्रको कामको घेरावार</td> <td>४८००००</td> </tr> <tr> <td>८७</td> <td>प्रहरीचौकी ग्यारेज निर्माण उ स</td> <td>२९९९००</td> </tr> <tr> <td>९९९</td> <td>७ नं वडा कार्यालय भवन उपभोक्ता समितिमार्फ गराएको</td> <td>७६८०००</td> </tr> <tr> <td>२४७</td> <td>मैनापोखरी प्रहरी चौकी व्यारेक निर्माण उ स</td> <td>९९२०००</td> </tr> <tr> <td>५७३</td> <td>वडा कार्यालय ९ को शौचालय निर्माण उ स वाट गराएको</td> <td>३८४०००</td> </tr> </tbody> </table>	भौ नं.	कामको विवरण	भुक्तानी रकम	७६	गाउँपालिका घेरावार उसमार्फत परिसर भित्रको कामको घेरावार	४८००००	४४९	गाउँपालिका घेरावार निर्माण उ समार्फत परिसर भित्रको कामको घेरावार	४८००००	८७	प्रहरीचौकी ग्यारेज निर्माण उ स	२९९९००	९९९	७ नं वडा कार्यालय भवन उपभोक्ता समितिमार्फ गराएको	७६८०००	२४७	मैनापोखरी प्रहरी चौकी व्यारेक निर्माण उ स	९९२०००	५७३	वडा कार्यालय ९ को शौचालय निर्माण उ स वाट गराएको	३८४०००	२,५२३,९००
भौ नं.	कामको विवरण	भुक्तानी रकम																							
७६	गाउँपालिका घेरावार उसमार्फत परिसर भित्रको कामको घेरावार	४८००००																							
४४९	गाउँपालिका घेरावार निर्माण उ समार्फत परिसर भित्रको कामको घेरावार	४८००००																							
८७	प्रहरीचौकी ग्यारेज निर्माण उ स	२९९९००																							
९९९	७ नं वडा कार्यालय भवन उपभोक्ता समितिमार्फ गराएको	७६८०००																							
२४७	मैनापोखरी प्रहरी चौकी व्यारेक निर्माण उ स	९९२०००																							
५७३	वडा कार्यालय ९ को शौचालय निर्माण उ स वाट गराएको	३८४०००																							

क्रम	भौचर नम्बर र	भौच र मिति	बिषय	बेरुजु रकम
			जम्मा	२५२३१००
४९			<p>विगतमा अनुदान पाएकालाइ पुनः अनुदान आ व २०७८।७९ को लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले दिएको सुचनामा आइसिटी ल्याव व्यवस्थापन तथा विद्यालयमा डिजिटल लाइब्रेरी व्यवस्थापनको लागि स्थानीय तहमार्फत प्रस्ताव पेश गर्ने गरी निवेदन पेश गर्ने सुचनामा गत विगत वर्षहरूमा आइसिटी ल्याव व्यवस्थापनको लागि अनुदान प्राप्त नभएका विद्यालय हुनुपर्ने उल्लेख गरेको छ। यस वर्ष कार्यालयले आइटी ल्याव कार्यक्रम अन्तर्गत ६ वटा विद्यालयलाई रु ६५००००। को दरले रु ३९ लाख अनुदान दिएको छ। जसमा गत वर्षको यसै कार्यक्रममा अनुदान पाएका जनज्योति मावि वैतेश्वर २, हनुमन्तेश्वर मावि वैतेश्वर ४, जलदेवी मा वि वैतेश्वर ५ तथा वैतेश्वर मावि वैतेश्वर ६ लाइ पुनः २६ लाख अनुदान दिएको छ। विगत वर्षमा अनुदान पाएकालाइ पुनः अनुदान दिदा कुनै विद्यालयले एक भन्दा बढी पटक पाउने र कुनै विद्यालयले कहिल्यै पनि नपाउने अवस्था श्रृजना हुने अवस्था रहन्छ। अतः दोहोरो पर्ने गरी दिने अनुदान बन्द गरी प्राथमिकताक्रम निर्धारण गरी पठाउनुपर्ने र विभागले समेत दोहोरो नपर्ने गरी अनुदानग्राही विद्यालय छनोट गर्नुपर्दछ।</p>	
५०			<p>नामै किटेर अनुदान अनुदान दिने सम्बन्धमा वनेका सबै कार्यविधिहरूमा सुचना आह्वान गरी, निश्चित मापदण्ड बमोजिम अधिकतम अंक प्राप्त गर्नेलाई मात्र छनोट गरी संझौता गर्नुपर्ने प्रावधान रहेको देखिन्छ। प्रतिस्पर्धाको माध्यमबाट मात्र योजना छनोट गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा प्रतिस्पर्धा नगराइ सोझै नाम नै तोकेर बजेट तथा वार्षिक कार्यक्रममा राखी रिया मुर्ति तथा हस्तकला भन्ने योजना राखेर भौ नं ४८७ वाट रिया मुर्ति तथा हस्तकला उद्योगलाई रु १९२०००। अनुदान दिएको छ। अनुदानका कार्यक्रम सन्चालन गर्दा प्रतिस्पर्धाबाट अनुदान ग्राहीको छनोट गर्नुपर्नेमा सोझै कार्यक्रममै किटान गरी अनुदान दिनु अनियमित देखिएको रु</p>	१९२,०००
५१			<p>इन्टरनेट पोल् खरिदः इन्टरनेटको पोल् खरिदमा रु ९६७९९८। खर्च गर्ने गरी प्रतिस्पर्धा मार्फत मण्डेश्वरी टेक्नो ट्रेड सप्लायर्ससँग संझौता गरेको छ। उक्त पोल् जडान भए नभएको सुनिश्चित गरेको छैन भने निजी इन्टरनेट सेवा प्रदायकले इन्टरनेट जडान गर्ने अवस्थामा</p>	

क्रम	भौचर नम्बर र	भौच र मिति	बिषय	बेरुजु रकम
			<p>पोलको व्यवस्था सेवा प्रदायक आफैले गर्नुपर्नेमा कार्यालयले पोल खरिद गर्नु उचित देखिएन। साथै पोल खरिदको लागि रु २१७००। मा ट्रान्सपोर्टसन समेत कुल रु २२३४१। मा ओभरहेड समेत राखी प्रति इकाइ लागत अनुमान रु २५६९३। राखेको छ। धेरै रकम पोल खरिदमा जाँदा वस्तु खरिदमा ओभरहेड दिन नमिल्ने व्यवस्था सार्वजनिक खरिद नियमावली, २०६४ मा भएकोले ३३ पोलको ओभरहेडमा मात्र रु ३३५२। को दरले मुअकर समेत १२४९९६। को अतिरिक्त व्ययभार थप भएको छ। यस सम्बन्धमा छलफल गर्दा जडान समेतको काम भएकोले ओभरहेड दिएको कार्यालयले जनाएको छ। तर ३३ पोल जडानमा १ हजार मात्र खर्च हुने भएको र वढी रकम सामान खरिदमा मात्र जाने हुँदा सामान खरिदमा ओभरहेड नदिने गरी लागत अनुमान तयार गर्नुपर्ने देखिन्छ। साथै पोलको प्रयोग गरे बापत सम्बन्धित सेवा प्रदायकसँग पोल प्रयोग गरेबापतको भाडाको सम्झौता गरी वार्षिक आम्दानी समेत गर्नुपर्ने देखिन्छ।</p>	
५२			<p>मुख्य कार्यक्रम भन्दा अन्यमा वढी खर्च अनुदान रकमको सहि सदुपयोग गर्ने र उत्पादकत्व वृद्धि गर्ने गरी कार्यक्रम तयार गर्नुपर्दछ। कार्यालयले प्रदेश शशर्त अनुदानतर्फको ५० प्रतिशत साझेदारीमा फलफुल खेती विस्तार कार्यक्रम अन्तर्गत आँप लिचि र अम्वा खरिद गरेकोमा रु ४१,२५०। खर्च गरेको छ। तर खाजा खर्च १०५००।, विरुवा लिन गाडीभाडा वापत ४००००। तथा विरुवा बडामा पुन्याउन पुनः गाडीभाडा भनि रु ४१२५०। राखी भौ नं ३९ वाट होम प्रसाद दाहालले रु १३३०००। पेशकी फछ्यौट गरेको देखिन्छ भने सोही सामान ल्याउन भौ नं ३८ वाट समेत ३ जना कर्मचारी रौतहट गएको दैनिक भ्रमण भत्ता २५०००। खर्च गरेको छ। यसले गर्दा रु ४१,२५०। को सामग्री वाँडन अन्य खर्च मात्र ११६,७५०। खर्च गर्नु भएको छ। यसरी बजेट सक्नलाइ मात्र जथाभावी खर्च गर्ने कार्यमा नियन्त्रण गरी खर्चमा मितव्ययीता अपनाउनुपर्दछ।</p>	
५३			<p>कार्यक्रमको प्रभावकारिता प्रदेश सरकारको हस्तान्तरिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा फलफुल खेती विस्तार कार्यक्रम, वैतेश्वर गा.पा. दोलखा शिर्षकमा रु २० लाख बजेट भएकोमा उक्त सबै रकम फलफुल खेती विस्तार कार्यक्रममा नै लगाउनुपर्ने देखिन्छ। तर कार्यालयले भौ नं ५३ वाट १५०० थान प्लाष्टिक क्रेटमा रु १०५००५२। खर्च गरेकोमा ५० प्रतिशत कार्यालयको योगदान रहेको छ भने यस भौ नं वाट प्लाष्टिक क्रेटका अतिरिक्त स्प्रे ट्यांकी ८५ थान (रु ३०६०१५। को विल), प्रोटीन बेट, हेजकटर, बोर्डो पेष्ट, आदिमा ३६०००० को विल तथा सिकेचर २२० थानमा रु ३५२०००। को विल राखी ५० प्रतिशत</p>	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम
			अनुदान दिएको छ। उक्त सामानहरु विभिन्न सहकारी तथा कृषक समुहलाई दिइ सो मार्फत व्यक्तिलाइ वितरण गरेको विवरण राखेको छ। फलफुल खेती विस्तार कार्यक्रममा नै खर्च गर्नुपर्नेमा उत्पादन भएका फलफुलको भण्डारणमा सहयोग पुग्ने प्लाष्टिक क्रेट जस्ता पोष्ट हार्भेष्टका सामान खरिद गरी वितरण गर्नु उचित देखिएन। साथै ठुलो संख्यामा धेरै रकम खर्च गर्दा प्रतिस्पर्धात्मक माध्यमबाट खर्च गर्नुपर्नेमा सोझै खरिद गर्नु उचित देखिएन। यसमा सुधार गर्नुपर्दछ।	
५४			वढी दर राखी भुक्तानी: सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० (४) मा दररेट निर्धारण समितिले तोकको दररेटका आधारमा लागत अनुमान तयार गर्नुपर्ने उल्लेख छ। पालिकाले भौ नं ४५३ मिति २०७८।१२।२४ वाट सिउरानी वेशी सिचाइ लाइ रु १९२०००। भुक्तानी गरेको छ। जसमा पिएन ६.३ को ११० एम एम डाय पाइप को दर विल्लेषण गर्दा रु ५१८.४९ प्रति मिटर राखेको तर हुनुपर्ने रु ४४३.५३ (काठमाडौंवाट वैतेश्वर सम्मको प्रति केजी दर ३०९.७३ मा प्रति मिटर तौल १.४३२) प्रति मिटर देखिएकोले फरक रकममा खपत भएको कुल परिमाण २६५ मिटरमा कुल वढी भुक्तानी भएको रकम रु १९५१०। असुल गर्नुपर्ने रु	१९,५१०
५५			गरिवसँग विधेश्वर कार्यक्रम अन्तर सरकारी अन्तर्गतको यस कार्यक्रम वाट एक कर्मचारी राखी वार्षिक तलवमा रु २०५०००। खर्च हुने तर उक्त कार्यक्रमबाट वैतेश्वर कृषक समुहलाई विउ, प्लाष्टिक टनेल लगायतको अनुदान दिने रु २५००००। को एक कार्यक्रम मात्र गरेको देखिन्छ। रु २५००००। को कार्यक्रम सन्चालन गर्न एक कर्मचारी राखी २०५०००। खर्च गर्नु उचित देखिएन। प्रशासनिक खर्च बढ्ने तर उत्पादनशिल नदेखिने कार्यक्रमहरु बन्द गर्ने गरी संघीय सरकारले यस्ता खर्चमा पुनरावलोकन गर्नुपर्ने देखिन्छ।	
५६			मोबाइल खरिद अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३२ ले नेपाल सरकार, प्रदेश र स्थानीय तहले आय र व्ययको आवधिक विवरण महालेखा नियन्त्रक कार्यालयबाट पेश भै महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत ढाँचामा तयार गर्नुपर्ने व्यवस्था गरेको छ। सोही ऐनको दफा ३१ ले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आय व्ययको वर्गीकरण तथा लेखाङ्कन नेपाल सरकारले निर्धारण गरेबमोजिम गर्नुपर्ने व्यवस्था गरेको छ। जस अनुसार मलेपफा नं हरुको प्रयोग गरी सामानहरुको	

क्रम	भौचर नम्बर र	भौच र मिति	बिषय	बेरजु रकम						
			संरक्षण गर्नुपर्नेमा म.ले.प.फा. नं ४०२ खरिद आदेश, ४०३ दाखिला प्रतिवेदन तथा खर्च भएर नजाने सामानको जिन्सी खाता ४०८ मा आम्दानी जनाउनुपर्ने र जिन्सी निरीक्षण गरी ४१३ वमोजिम जिन्सी मौज्दातको वार्षिक विवरण तयार गर्ने र ४११ वमोजिम जिन्सी निरीक्षण गरी प्रतिवेदन तयार गर्नुपर्दछ। तर पालिकाले भौ नं ९४९ मिति २०७९।३।२४ वाट रु ९९ हजारका ३ थान एण्ड्रोइड मोबाइल खरिद गरी ऐश्वर्या स्टेशनरी सेन्टर एण्ड अर्डर सप्लायर्स लाइ भुक्तानी गरेकोमा खरिद आदेश तथा दाखिला नभएकोमा लेखापरीक्षण अवधिमा दाखिला गरी दाखिला प्रतिवेदन पेश गरेको छ। ढिला गरी उक्त सामान जिन्सी दाखिला गरेकोले उक्त सामान जिन्सी निरीक्षण प्रतिवेदनमा देखिदैन। यसमा सुधार गर्नुपर्दछ।							
५७			<p>अनुगमन भत्ता</p> <p>स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूचीमा पदाधिकारीलाई मासिक रूपमा दिइने भत्ताहरूको व्यवस्था गरेको देखिन्छ र त्यसवाहेक अनुगमनको नाममा अन्य सुविधा दिएको छैन भने कर्मचारीलाई अनुगमन गरेको भनि भत्ता दिने गरी कानूनमा व्यवस्था गरेको देखिदैन। साथै नेपालको संविधानले वित्तीय अनुशासन कायम गर्ने सम्बन्धी कुरा संघीय कानून अनुसार हुने उल्लेख गरेको छ। तर यस स्थानीय तहले आफैले कार्यविधि तयार गरी अनुगमन मुल्यांकन समितिको बैठक बसेको भनि जनप्रतिनिधि तथा कर्मचारीलाई बैठक भत्ता भुक्तानी गरेको छ। अनुगमन सम्बन्धमा अन्य कानूनमा यसरी भत्ता दिने व्यवस्था नभएको र कर्मचारीको हकमा समेत यस्तो भत्ता पाउने कुनै कानूनी आधार नभएकोमा पालिकाले भत्ता वितरण गरेको छ। संविधानमा वित्तीय अनुशासन कायम गर्ने सम्बन्धी कुरा संघीय कानून अनुसार हुने उल्लेख भएकोमा संघ तथ प्रदेशमा यस्तो भत्ता नभएको अवस्थामा स्थानीय तहले अनुगमन गरेको भनि भत्ता वापत रकम भुक्तानी गरी थप व्ययभार पारेको रु ...</p> <table border="1" data-bbox="436 1096 1732 1274"> <thead> <tr> <th>भौ नं</th> <th>विवरण</th> <th>भत्ता रकम</th> </tr> </thead> <tbody> <tr> <td>९२०</td> <td>पालिकाका जनप्रतिनिधि समेत गरी कुल २५ जना अनुगमनमा गएको भनि कुल ४५ दिनसम्मको अनुगमन बैठक भत्ता भुक्तानी</td> <td>५०००००</td> </tr> </tbody> </table>	भौ नं	विवरण	भत्ता रकम	९२०	पालिकाका जनप्रतिनिधि समेत गरी कुल २५ जना अनुगमनमा गएको भनि कुल ४५ दिनसम्मको अनुगमन बैठक भत्ता भुक्तानी	५०००००	५००,०००
भौ नं	विवरण	भत्ता रकम								
९२०	पालिकाका जनप्रतिनिधि समेत गरी कुल २५ जना अनुगमनमा गएको भनि कुल ४५ दिनसम्मको अनुगमन बैठक भत्ता भुक्तानी	५०००००								
५८			बैठक भत्ता	५४,०६०						

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम																																								
			अर्थ मन्त्रालयको कार्यसन्चालन निर्देशिका, २०७७ मा स्पष्ट विषयवस्तु बेगर बैठक वसेमा बैठक भत्ता नदिने तथा कानून अनुसार स्थापित समितिको बैठक वसेमा मात्र बैठक भत्ता दिने उल्लेख गरेको छ। कार्यालयले प्रदेश हस्तान्तरित अनुदान अन्तर्गत कृषि अनुदानको लागि सोझै खरिद गरिएका किवी, नास्पाती, अन्य विरुवा, हलुवावेद, टि वार, सिल्पोलिन प्लाष्टिक आदिको मुल्यांकन गरेको भनि भौ नं २५ वाट रु ६३,६००। मा कर कट्टी गरी खुद रु ५४,०६०। भुक्तानी गरेको छ। वोलपत्र/शिलवन्दी दरभाउपत्र बेगर सोझै खरिद गरेका सामानमा मुल्यांकन गरेको भनि रकम भुक्तानी गर्नु खर्चमा मितव्ययीता कायम नगर्नु हो। अतः उक्त रकम असुल गर्नुपर्ने रु																																									
५९			<p>कृषि तथा पशु अनुदान यस पालिकाले कृषि तथा पशुका क्षेत्रमा तपसिलवमोजिम रु.१०८०००००।- अनुदान वितरण गरेको छ ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>कार्यक्रम</th> <th>अनुदान प्राप्त संख्या</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>मिनीटिलर तथा थ्रेसर वितरण</td> <td>१९</td> <td>१०००००</td> </tr> <tr> <td>२</td> <td>तरकारी मिनीक्रिट वितरण</td> <td>९२०</td> <td>२०००००</td> </tr> <tr> <td>३</td> <td>सिल्पोलिन टनेल वितरण</td> <td>१२५</td> <td>५०००००</td> </tr> <tr> <td>४</td> <td>किवी खेती टिवार अनुदान</td> <td>२५</td> <td>२०००००</td> </tr> <tr> <td>५</td> <td>प्लास्टिक पोखरी वितरण</td> <td>५६</td> <td>५०००००</td> </tr> <tr> <td>६</td> <td>तरकारी पकेट</td> <td>२ समुह</td> <td>१२०००००</td> </tr> <tr> <td>७</td> <td>मकै प्रवर्द्धन कार्यक्रम</td> <td>५ समुह</td> <td>२००००००</td> </tr> <tr> <td>८</td> <td>कफि,गोलभेडा,बेसार.... पकेट कार्यक्रम</td> <td>२३७</td> <td>९०००००</td> </tr> <tr> <td>९</td> <td>खाद्यान्न बालीको बिउ वितरण</td> <td>९३०</td> <td>१३०००००</td> </tr> </tbody> </table>	सि.नं.	कार्यक्रम	अनुदान प्राप्त संख्या	रकम	१	मिनीटिलर तथा थ्रेसर वितरण	१९	१०००००	२	तरकारी मिनीक्रिट वितरण	९२०	२०००००	३	सिल्पोलिन टनेल वितरण	१२५	५०००००	४	किवी खेती टिवार अनुदान	२५	२०००००	५	प्लास्टिक पोखरी वितरण	५६	५०००००	६	तरकारी पकेट	२ समुह	१२०००००	७	मकै प्रवर्द्धन कार्यक्रम	५ समुह	२००००००	८	कफि,गोलभेडा,बेसार.... पकेट कार्यक्रम	२३७	९०००००	९	खाद्यान्न बालीको बिउ वितरण	९३०	१३०००००	
सि.नं.	कार्यक्रम	अनुदान प्राप्त संख्या	रकम																																									
१	मिनीटिलर तथा थ्रेसर वितरण	१९	१०००००																																									
२	तरकारी मिनीक्रिट वितरण	९२०	२०००००																																									
३	सिल्पोलिन टनेल वितरण	१२५	५०००००																																									
४	किवी खेती टिवार अनुदान	२५	२०००००																																									
५	प्लास्टिक पोखरी वितरण	५६	५०००००																																									
६	तरकारी पकेट	२ समुह	१२०००००																																									
७	मकै प्रवर्द्धन कार्यक्रम	५ समुह	२००००००																																									
८	कफि,गोलभेडा,बेसार.... पकेट कार्यक्रम	२३७	९०००००																																									
९	खाद्यान्न बालीको बिउ वितरण	९३०	१३०००००																																									

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम																												
			<table border="1"> <tr> <td>१०</td> <td>उन्नत विउ वितरकलाई प्रोत्साहन अनुदान</td> <td>१</td> <td>२०००००</td> </tr> <tr> <td>११</td> <td>फलफुल विरुवा वितरण</td> <td>११३७</td> <td>२००००००</td> </tr> <tr> <td>१२</td> <td>विषादी वितरण</td> <td>८७६</td> <td>१०००००</td> </tr> <tr> <td></td> <td></td> <td>कृषितर्फको जम्मा</td> <td>१०१०००००</td> </tr> <tr> <td>१३</td> <td>बाखा पकेट कार्यक्रम</td> <td>१ समिति</td> <td>७०००००</td> </tr> <tr> <td></td> <td></td> <td>पशुतर्फको जम्मा</td> <td>७०००००</td> </tr> <tr> <td></td> <td></td> <td>कुल जम्मा</td> <td>१०८०००००</td> </tr> </table>	१०	उन्नत विउ वितरकलाई प्रोत्साहन अनुदान	१	२०००००	११	फलफुल विरुवा वितरण	११३७	२००००००	१२	विषादी वितरण	८७६	१०००००			कृषितर्फको जम्मा	१०१०००००	१३	बाखा पकेट कार्यक्रम	१ समिति	७०००००			पशुतर्फको जम्मा	७०००००			कुल जम्मा	१०८०००००	
१०	उन्नत विउ वितरकलाई प्रोत्साहन अनुदान	१	२०००००																													
११	फलफुल विरुवा वितरण	११३७	२००००००																													
१२	विषादी वितरण	८७६	१०००००																													
		कृषितर्फको जम्मा	१०१०००००																													
१३	बाखा पकेट कार्यक्रम	१ समिति	७०००००																													
		पशुतर्फको जम्मा	७०००००																													
		कुल जम्मा	१०८०००००																													
			<p>वितरण गरिने अनुदानलाई नतिजा एवं उत्पादनसँग आबद्ध गरी अनुदानको प्रभावकारिता वृद्धि गर्नुपर्दछ । वितरीत अनुदानबाट किसानको उत्पादन तथा उत्पादकत्वमा के कति वृद्धि भयो सोको तथ्याङ्क लिई अनुदानलाई उत्पादकत्वमा परेको प्रभावको अध्ययन गर्नुपर्दछ । एकिकृत अनुदान नीति तथा कानून तर्जुमा गरी अनुदान दिने व्यवस्था हुनु पर्दछ । सो बेगर अनुदान रकम वितरण गरेकै आधारमा सबै काम सम्पन्न भई वितरित रकमको उच्चतम सदुपयोग भएको छ भनि विश्वस्त हुने अवस्था देखिएन । अनुदान दिएको रकमबाट उत्पादनमा हुने वृद्धि, रोजगारी तथा स्वरोजगारीमा वृद्धि हुने एवम् लक्षित वर्गको रूपमा रहने अन्य व्यक्ति वा संस्थाले समेत सो कार्यक्रमको अनुशरण गर्ने मापदण्ड बनाई अनुदान दिने व्यवस्था हुनुपर्दछ । साथै वितरित अनुदान रकमको स्पष्ट अभिलेख र कार्य सम्पादन अवस्थाको यथार्थताको नियमित अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था हुनुपर्दछ ।</p>																													
६०			<p>अनुदान वितरण (कृषि चालु) पालिकाले अनुदान वितरण गर्दा अनुगमन गरी अनुदानको उपयोग भएको सुनिश्चिततापश्चातमात्र अनुदान रकम भुक्तानी गर्नुपर्दछ । डालेघाँस नर्सरी स्थापना अनुदानको लागि कालीदेवी बाखा फर्म (गो.भौ.नं. ३३, २०७९।२।२६) र रमाइलो पाखा कृषि तथा पशुपन्छी फर्म (गो.भौ.नं. ३३, २०७९।२।२६) सँग सम्झौता गरी अनुदान दिएकोमा दुवै फर्मले एउटै फोटो पेश गरी अनुदान</p>	१५०,०००																												

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम												
			लिएको देखियो । जसबाट दुवै फर्महरुले नर्सरी स्थापना गरे नगरेको यकिन गर्न सकिएन । सो सम्बन्धमा गाउँपालिकाले आवश्यक छानवीन गरी प्रमाण पेश गर्नुपर्ने अन्यथा कर्मचारीलाइ समेत जिम्मेवार बनाई उक्त रकम असुल गर्नुपर्ने रु.													
६१			<p>लघु उद्यम तालिम</p> <p>अर्थ मन्त्रालयबाट प्रकाशित कार्यसञ्चालन निर्देशिका, २०७७ को ७.१.१५ मा व्यवस्था भएबमोजिमको खर्चको मापदण्ड बमोजिम ३० दिनसम्मको सीपमूलक तालिम संचालन गर्दा प्रतिदिन ७०० का दरले र ३० दिनभन्दा बढीको तालिममा प्रतिमहिनाको १००००।— को दरले प्रशिक्षकमा खर्च गर्न सकिने व्यवस्था भएबमोजिम १५ दिनको तालिम कार्यक्रममा १०५००।— प्रशिक्षकमा खर्च गर्नुपर्नेमा मुढा बुनाई तालिमको प्रशिक्षक तारा लामालाई दिनको ३०००।— का दरले १५ दिनको ४५०००।— भुक्तानी दिएकोले बढी भुक्तानी दिएको रु.</p>	३४,५००												
६२			<p>नर्सभन्दा बढी भुक्तानी</p> <p>अर्थ मन्त्रालयबाट प्रकाशित कार्यसञ्चालन निर्देशिका, २०७७ को ७.१.१५ मा व्यवस्था भएबमोजिमको खर्चको मापदण्ड बमोजिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उल्लेख भएको भन्दा निम्नानुसार बढी दरले खर्च गरेको देखिएकाले नियमानुसार दाखिला गरेको कर कटाई सम्बन्धितबाट असुल गर्नुपर्ने रु.</p> <table border="1" data-bbox="436 971 1732 1193"> <thead> <tr> <th>कार्यक्रम</th> <th>संचालक</th> <th>निर्देशिकाबमोजिम भुक्तानी गर्नुपर्ने</th> <th>बढी दर</th> <th>बढी भुक्तानी</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अभिमुखिकरण</td> <td>दिल बहादुर श्रेष्ठ</td> <td>७००</td> <td>१००० तथा - १६००</td> <td>४६८००</td> <td>सहभागी भत्ता</td> </tr> </tbody> </table>	कार्यक्रम	संचालक	निर्देशिकाबमोजिम भुक्तानी गर्नुपर्ने	बढी दर	बढी भुक्तानी	कैफियत	सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अभिमुखिकरण	दिल बहादुर श्रेष्ठ	७००	१००० तथा - १६००	४६८००	सहभागी भत्ता	४६,८००
कार्यक्रम	संचालक	निर्देशिकाबमोजिम भुक्तानी गर्नुपर्ने	बढी दर	बढी भुक्तानी	कैफियत											
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अभिमुखिकरण	दिल बहादुर श्रेष्ठ	७००	१००० तथा - १६००	४६८००	सहभागी भत्ता											
६३			<p>अस्पताल संचालन अनुदान</p> <p>पालिका मातहत रहेको बैतेश्वर अस्पताल संचालनको लागि विभिन्न शिर्षकमा पालिकाले रकम निकासा गरेको छ भने अस्पतालकै पनि आन्तरिक आय रहेको देखिन्छ। उक्त अस्पतालको लेखापरीक्षण गराउनुपर्नेमा गराएको छैन। लेखापरीक्षण ऐन, २०७५ को दफा ३ अनुसार तिन वटै तहका सरकारको लेखापरीक्षण महालेखापरीक्षकबाट हुने उल्लेख भएको र अस्पताल पालिका</p>													

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम
			मातहत रहेको अवस्थामा उक्त अस्पतालको समेत लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट गराउनुपर्नेमा गराएको छैन। अतः समयमा लेखापरीक्षण गराउनुपर्दछ ।	
६४			<p>औषधी खरिद</p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १(क) मा बिस लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ । तर पालिकाले उक्त प्रक्रियावेगर रु. ३२५५७३७।- का औषधि सोझै खरिद गरेको छ । यस सम्बन्धी देखिएको व्यहोराहरु निम्नानुसार छनः</p> <p>क) खरिद गरिएका औषधि कुन औषधि कम्पनीबाट उत्पादन भएको हो र सोको मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन समेत भएको नदेखिएको ।</p> <p>ख) आपूर्ति हुने औषधि डब्लु.एच.ओ. सटिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नं र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई निरीक्षण प्रतिवेदन तयार गर्नुपर्नेमा निरीक्षण प्रतिवेदन राख्ने नगरेको तथा उक्त औषधि बिक्रीको लागि होइन खुलाएको प्रमाण समावेश नभएको ।</p> <p>ग) आपूर्ति भएका औषधी एंवम सर्जिकल समान स्टोर दाखिला हुनुअघि स्पेशीफिकेशन अनुसार भए/नभएको नखुलाएको कारण औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न सकिएन ।</p> <p>घ) औषधिको जिन्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र जिल्लाबाट हस्तान्तरण भई आएको खुल्ने गरी व्यवस्थित रूपमा आम्दानी बाँध्ने नगरेको ।</p> <p>ङ) औषधिको खर्च घटाउदा मागफारामको आधारमा घटाउनु पर्ने एकमुष्ट घटाउने गरेको ।</p> <p>तसर्थ औषधिको खरिद, आपूर्ती, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्ने, तोकीएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको नभएको एकीन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्ने तथा आर्थिक वर्षको अन्त्यमा बांकी रहेको औषधिहरु जिम्मेवारी जिन्सी अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्दछ ।</p>	
६५			कार्यविधिवेगर विद्यालयलाई अनुदान	३,४५०,०० ०

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम																																			
			पालिकाभिन्नका विभिन्न २५ विद्यालयलाई ५०००० देखि २००००० सम्म गाउँपालिका अनुदान भनी रु.२६२५०००। तथा विभिन्न ८ वटा विद्यालयलाई वडा अनुदानवापत रु.८२५०००। समेत गरी रु. रु.३४५००००। अनुदान दिएको छ। पालिकाले कुनै कार्यक्रम नतोकी, अनुदान नीति तथा कार्यविधिवेगर दिएको उक्त अनुदानको अनुगमन नगरेको, प्रगति प्रतिवेदन लगायतका कागजात पेश नभएको, विद्यालयमा शसर्त अनुदानबाट शिक्षकको तलव भत्ता, विद्यालय व्यवस्थापन, सञ्चालनसमेतका लागि अनुदान प्राप्त हुने अवस्थामा पुनः कार्यविधि वेगर दोहोरो पर्नेगरी पालिकाले अनुदान दिएको नियमित नदेखिएको रु.																																				
६६			<p>निःशुल्क पाठ्यपुस्तक</p> <p>शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८।७९ को शिक्षातर्फको कार्यक्रम कार्यान्वयन पुस्तिकामा विद्यालयहरूलाई निशुल्क पाठ्यपुस्तक अनुदानको रकम इएमआईएसमा कायम विद्यार्थी संख्याले हिसाव गरी ७५ प्रतिशत रकम निकास दिनुपर्ने र बाँकी रकम बिलभरपाई पेश गरेको आधारमा निकास गर्नुपर्ने व्यवस्था छ। पालिकाले निशुल्क पाठ्यपुस्तक अनुदान ७५ प्रतिशत निकास गरेपश्चात निम्नबमोजिमका विद्यालयहरूले बिल भरपाई पेश गरेको नदेखिएकाले उक्त विद्यालयहरूलाई गएको ७५ प्रतिशत अनुदान रकमको केहीको बिल भरपाई पेश नभएको तथा केहीको बिल भरपाईभन्दा बढी भएको रकम फिर्ता भएको नदेखिएकाले असुल गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>सि नं.</th> <th>विद्यालय</th> <th>७५ प्रतिशत अनुदान</th> <th>बिल भरपाई पेश रकम</th> <th>असुल गर्नुपर्ने</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>सेतीदेवी प्रा.वि.</td> <td>५३६९</td> <td>नभएको</td> <td>५३६९</td> </tr> <tr> <td>2.</td> <td>कैलेश्वर आ.वि.</td> <td>२७३३३</td> <td>नभएको</td> <td>२७३३३</td> </tr> <tr> <td>3.</td> <td>गौरीशंकर प्रावि</td> <td>२३८२०</td> <td>२९३२०</td> <td>२५००</td> </tr> <tr> <td>4.</td> <td>घिमिरेटार प्रा.वि.</td> <td>३४३४३</td> <td>९२९९४</td> <td>२२९४९</td> </tr> <tr> <td>5.</td> <td>यवो प्रा.वि.</td> <td>९०५३८</td> <td>७०४६</td> <td>३४९२</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td></td> <td></td> <td>६०८३५</td> </tr> </tbody> </table>	सि नं.	विद्यालय	७५ प्रतिशत अनुदान	बिल भरपाई पेश रकम	असुल गर्नुपर्ने	1.	सेतीदेवी प्रा.वि.	५३६९	नभएको	५३६९	2.	कैलेश्वर आ.वि.	२७३३३	नभएको	२७३३३	3.	गौरीशंकर प्रावि	२३८२०	२९३२०	२५००	4.	घिमिरेटार प्रा.वि.	३४३४३	९२९९४	२२९४९	5.	यवो प्रा.वि.	९०५३८	७०४६	३४९२		जम्मा			६०८३५	२८,९४९
सि नं.	विद्यालय	७५ प्रतिशत अनुदान	बिल भरपाई पेश रकम	असुल गर्नुपर्ने																																			
1.	सेतीदेवी प्रा.वि.	५३६९	नभएको	५३६९																																			
2.	कैलेश्वर आ.वि.	२७३३३	नभएको	२७३३३																																			
3.	गौरीशंकर प्रावि	२३८२०	२९३२०	२५००																																			
4.	घिमिरेटार प्रा.वि.	३४३४३	९२९९४	२२९४९																																			
5.	यवो प्रा.वि.	९०५३८	७०४६	३४९२																																			
	जम्मा			६०८३५																																			

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम
६७			<p>सेनीटरी प्याड</p> <p>सामुदायीक बिद्यालयका छात्राहरुलाई निशुल्क सेनीटरी प्याड वितरणको लागि महालक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सबाट कुल रु.१२,९४,३८३।- (मु अ कर समेत) भुक्तानी गरी खरिद गरेको छ । स्यानीटरी प्याड (बितरण तथा व्यवस्थापन) कार्यविधि,२०७६ बमोजिम खरिद गरेका प्याडहरु बितरण गर्ने बिद्यालयले नाम नामेशी सहितको अभिलेख राख्नु पर्नेमा राखेको प्रमाण पेश नभएको , खरिद गरेका प्याडहरु तोकिए बमोजिमको गुणस्तरको भएको भनि गुणस्तर जाँच गरेको प्रमाण हुनु पर्नेमा गुणस्तर जाँच गरेको प्रमाण नरहेको, स्थानीय तहले प्रदेश सामाजिक मन्त्रालयमा तोकिए बमोजिम प्रगति प्रतिवेदन पठाउनु पर्ने लगायतका कार्य गर्नु पर्नेमा सो अनुसार गरेको अभिलेख रहेको पाइएन । कार्यविधिले तोकिएको प्रकृत्या पुरा गरेको नदेखिनु मनासिब नदेखिएकोले यस्तो प्रकृत्यामा सुधार हुनु पर्दछ।</p>	
६८			<p>दिवाखाजा कार्यक्रम</p> <p>दिवाखाजा वितरण - वित्तीय हस्तान्तरण मार्फत शशर्त अनुदानमा पाएको रकम खर्च गर्दा तोकिएको आधार र स्वीकृत नर्सको आधारमा गर्नुपर्ने व्यवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८।७९ को शिक्षातर्फको शसर्त कार्यक्रम कार्यान्वयन पुस्तिकामा पालिकाले दिवा खाजावापतको अनुदान निकास गर्दा विद्यालय सञ्चालन भएको दिनलाई मात्र आधार मानेर अनुदान दिने व्यवस्था मिलाउने, स्थानीय तहले दिवा खाजा उपलब्ध गराइएका विद्यालयको विद्यार्थी दैनिक हाजिरी पुस्तिका (परीक्षामा सामेल भएको दिनसमेत) को प्रतिलिपि विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षबाट प्रमाणित गराई स्थानीय तहमा सङ्कलन गरी सङ्ख्या यकिन भए पश्चात् मात्र थप अनुदान दिने व्यवस्था मिलाउने तथा यसरी तेस्रो त्रैमासिकमा निकास गर्दा पहिलो र दोस्रो त्रैमासिकमा निकास गरिएको रकम सदुपयोग भएको सुनिश्चित गरेरमात्र निकास दिनुपर्ने व्यवस्था छ । पालिकाले विद्यालयले पठाएको हाजीरी विवरणको सारांशको लिएपनि एकमुष्ट रुपमा विद्यालयलाई १८० दिनको निकास दिएको पाइयो । त्यस्तै तेस्रो किस्ता निकास गर्दा प्रथम तथा दोस्रो किस्ताको रकमको सदुपयोग भए नभएको यकिन गरेको पाइएन । यस वर्ष पालिकाले २८ विद्यालयहरुलाई दिवाखाजा बापत रु ४८८३२५८।- निकास गरेकोमा अधिकांस विद्यालयले विद्यार्थी उपस्थितिको अभिलेख नलिई इएमआईएसको कुल विद्यार्थी संख्यालाई आधार मानी रकम निकास गरेको पाइएकोले दिवा खाजा अनुदानको रकम यथार्थमा आधारित भएर निकास दिएको पाइएन । कार्यक्रम कार्यान्वयन पुस्तिकामा भएको व्यवस्थाको पालना हुनुपर्दछ । दिवा खाजा रकम विद्यार्थीको हाजीरी पालिकाबाटै छानवीन गरी अनुदान बढी भुक्तानी भए नभएको यकिन गरी अनुदान सदुपयोग भएको प्रमाण कार्यालयले राख्नुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम																																			
६९			<p>शिक्षकको तलव बढी निकासा</p> <p>विद्यालयले पारित तलवी प्रतिवेदनका आधारमा माग गरेको माग फारमलाई रुजु गरी पालिकाले तलव निकाशा गर्नुपर्दछ । देहायबमोजिमका शिक्षकको पारित तलवी प्रतिवेदन तथा सेवामा बहाल रहेको अवधिको यकिन गरी निकाशा गर्नुपर्नेमा सो अनुसार नगरी बढी निकाशा गएकाले उक्त रकम असुल गरी संघीय संचित कोषमा दाखिला गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>शिक्षक</th> <th>विद्यालय</th> <th>बढी निकाशा</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>श्री सिताराम दाहाल</td> <td>कालिका मा.वि.</td> <td>७७१६</td> <td>२०७८।११।२६ मा अवकाश भएकाले अवकाशपश्चातको बढी निकासा</td> </tr> <tr> <td>२.</td> <td>श्री पवन कुमार शाही</td> <td>हनुमन्तेश्वर मा.वि.</td> <td>६०००</td> <td>प्राविधिक धारतर्फका प्रशिक्षकलाई १० महिनाको मात्र प्रशिक्षक भत्ता दिनुपर्नेमा १२ महिनाको भत्ता निकाशा</td> </tr> <tr> <td>३.</td> <td>श्री गोविन्ददास श्रेष्ठ</td> <td>हिमालय प्रा वि</td> <td>८०५६</td> <td>पहिलो त्रैमासमा प्रतिमहिना २ ग्रेडका दरले बढी निकासा</td> </tr> <tr> <td>४.</td> <td>श्री देवकुमार श्रेष्ठ</td> <td>जनज्योति मा वि</td> <td>६५४५५</td> <td>पारित तलवी प्रतिवेदनमा १ ग्रेड पाउने उल्लेख भएकोमा बढी निकासा</td> </tr> <tr> <td>५.</td> <td>का.स. श्री सुमित्रा तामाङ</td> <td>कैलेश्वर आ.वि.</td> <td>६०००</td> <td>पहिलो त्रैमास र चाडपर्व भत्ता प्रतिमहिना १५०० का दरले बढी निकासा</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td>९३२२७</td> <td></td> </tr> </tbody> </table>	सि.नं.	शिक्षक	विद्यालय	बढी निकाशा	कैफियत	१.	श्री सिताराम दाहाल	कालिका मा.वि.	७७१६	२०७८।११।२६ मा अवकाश भएकाले अवकाशपश्चातको बढी निकासा	२.	श्री पवन कुमार शाही	हनुमन्तेश्वर मा.वि.	६०००	प्राविधिक धारतर्फका प्रशिक्षकलाई १० महिनाको मात्र प्रशिक्षक भत्ता दिनुपर्नेमा १२ महिनाको भत्ता निकाशा	३.	श्री गोविन्ददास श्रेष्ठ	हिमालय प्रा वि	८०५६	पहिलो त्रैमासमा प्रतिमहिना २ ग्रेडका दरले बढी निकासा	४.	श्री देवकुमार श्रेष्ठ	जनज्योति मा वि	६५४५५	पारित तलवी प्रतिवेदनमा १ ग्रेड पाउने उल्लेख भएकोमा बढी निकासा	५.	का.स. श्री सुमित्रा तामाङ	कैलेश्वर आ.वि.	६०००	पहिलो त्रैमास र चाडपर्व भत्ता प्रतिमहिना १५०० का दरले बढी निकासा			जम्मा	९३२२७		९३,२२७
सि.नं.	शिक्षक	विद्यालय	बढी निकाशा	कैफियत																																			
१.	श्री सिताराम दाहाल	कालिका मा.वि.	७७१६	२०७८।११।२६ मा अवकाश भएकाले अवकाशपश्चातको बढी निकासा																																			
२.	श्री पवन कुमार शाही	हनुमन्तेश्वर मा.वि.	६०००	प्राविधिक धारतर्फका प्रशिक्षकलाई १० महिनाको मात्र प्रशिक्षक भत्ता दिनुपर्नेमा १२ महिनाको भत्ता निकाशा																																			
३.	श्री गोविन्ददास श्रेष्ठ	हिमालय प्रा वि	८०५६	पहिलो त्रैमासमा प्रतिमहिना २ ग्रेडका दरले बढी निकासा																																			
४.	श्री देवकुमार श्रेष्ठ	जनज्योति मा वि	६५४५५	पारित तलवी प्रतिवेदनमा १ ग्रेड पाउने उल्लेख भएकोमा बढी निकासा																																			
५.	का.स. श्री सुमित्रा तामाङ	कैलेश्वर आ.वि.	६०००	पहिलो त्रैमास र चाडपर्व भत्ता प्रतिमहिना १५०० का दरले बढी निकासा																																			
		जम्मा	९३२२७																																				
७०			बढी दरमा शिक्षकको छुट प्राविधिक ग्रेड निकासा	७३०,६७८																																			

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम			
			छुट प्राविधिक ग्रेड भुक्तानी गर्दा सम्बन्धित आर्थिक वर्षको तोकिएको दरमा निकास दिनुपर्नेमा २०७१ साल श्रावण महिनादेखि २०७७ साल असारमसान्तसम्मको प्राविधिक ग्रेड छुट भएको भनी २०७६ श्रावण पश्चातको ग्रेडदरमा हिसाव गरी छुट प्राविधिक भत्ता निकास दिएको छ। उक्त प्राविधिक ग्रेड निजहरुले पाउने नपाउने तथा प्राविधिक ग्रेड छुट भए नभएको सम्बन्धमा यकिन गर्न सकिएन। सो सम्बन्धमा पालिकाबाटै यकिन गरी तपसिलबमोजिमको रकम बढी भुक्तानी भएकाले सम्बन्धितबाट असुल गरी दाखिला गर्नुपर्ने रु								
				सि नं.	विद्यालय	शिक्षक	ग्रेड संख्या	दर	भुक्तानी रकम	भुक्तानी दिनुपर्ने	बढी भुक्तानी
				१	कालिदुङ्गा मा.वि.	बोमहरी दाहाल	७१	१२००	१७०४००	११०३६६	६००३४
				२	सेतीदेवी प्रा.वि.	क्यामुनारायण श्रेष्ठ	६९	९४०	१२९७२०	८१०७४	४८६४६
				३	हनुमन्तेश्वर मा.वि.	गोपालध्वज श्रेष्ठ	७८	१४१३	२०४९८४	१४६०१६	५८९६८
				४	हनुमन्तेश्वर मा.वि.	रत्नप्रसाद घिमिरे	७०	१२००	१६८०००	१०७९६६	६००३४
				५	जाल्पादेवी आ.वि.	धनपति दुङ्गेल	५	८८७	८८७०	२२००	६६७०
				६	जनज्योति मा.वि.	तुल बहादुर बम्जन	४३	१२००	१०३२००	५१२१८	५१९८२
				७	जनज्योति मा.वि.	मिन बहादुर तामाङ	७१	९४०	१३३४८०	८४८३४	८४६४६
				८	जनज्योति मा.वि.	तेज बहादुर मगर	७०	९४०	१३१६००	८२९५४	४८६४६
				९	जनज्योति मा.वि.	धर्मानन्द दाहाल	१८	१२००	४३२००	११५२०	३१६८०
				१०	जनज्योति मा.वि.	भक्त बहादुर श्रेष्ठ	४८	९४०	९०२४०	४६९३२	४३३०८
				११	कालिका मा.वि.	गोपाल भण्डारी	१७	९४०	३१९६०	८१६०	२३८००
				१२	जनश्रमिक प्रा.वि.	शिव प्रसाद खतिवडा	४७	९४०	८८३६०	४५३६६	४२९९४
				१३	कालिका मा. वि.	हरि प्रसाद दाहाल	५९	९४०	११०९२०	६४१५८	४६७६२

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																
			<table border="1"> <tr> <td>१४</td> <td>कालिका मा. वि.</td> <td>पुस्कर बहादुर कार्की</td> <td>३५</td> <td>१२००</td> <td>८४०००</td> <td>३४९४६</td> <td>४९०५४</td> </tr> <tr> <td>१५</td> <td>बैतेश्वर मा.वि.</td> <td>सुर्य प्रसाद घिमिरे</td> <td>५५</td> <td>१२००</td> <td>१३२०००</td> <td>७५६२६</td> <td>५६३७४</td> </tr> <tr> <td>१६</td> <td>घिमिरेटार प्रा.वि.</td> <td>लेखराज घिमिरे</td> <td>४६</td> <td>१२००</td> <td>११०४००</td> <td>५७३२०</td> <td>५३०८०</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td></td> <td></td> <td>१७४१३३४</td> <td>१०१०६५६</td> <td>७३०६७८</td> </tr> </table> <p>(प्रारम्भिक प्रतिवेदन उपर असूल भई पेश भएको आधारमा मिति २०७९/११/२८ को निर्णयले रामकृष्ण रिमाल को ७३०८६१, कृष्णमणि दाहाल को ४१७३८१ र सिताराम दाहाल को ७३०८६ गरी जम्मा रु.१८७९१०१- सम्परीक्षण गरिएको ।)</p>	१४	कालिका मा. वि.	पुस्कर बहादुर कार्की	३५	१२००	८४०००	३४९४६	४९०५४	१५	बैतेश्वर मा.वि.	सुर्य प्रसाद घिमिरे	५५	१२००	१३२०००	७५६२६	५६३७४	१६	घिमिरेटार प्रा.वि.	लेखराज घिमिरे	४६	१२००	११०४००	५७३२०	५३०८०			जम्मा			१७४१३३४	१०१०६५६	७३०६७८	
१४	कालिका मा. वि.	पुस्कर बहादुर कार्की	३५	१२००	८४०००	३४९४६	४९०५४																													
१५	बैतेश्वर मा.वि.	सुर्य प्रसाद घिमिरे	५५	१२००	१३२०००	७५६२६	५६३७४																													
१६	घिमिरेटार प्रा.वि.	लेखराज घिमिरे	४६	१२००	११०४००	५७३२०	५३०८०																													
		जम्मा			१७४१३३४	१०१०६५६	७३०६७८																													
७१			<p>खेलकुद विकास अनुदान</p> <p>पालिकाले विभिन्न विद्यालयहरूलाई खेलकुद विकास अनुदानवापत रकम निकास गरेकोमा तपसिलबमोजिमका विद्यालयहरूले अनुदान खर्च गरेको बिल भरपाई पेश नगरेको, पालिकाले अनुदानको अनुगमन नगरेको हुँदा अनुदान खर्च भएको भए सोको प्रमाण पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>सि नं.</th> <th>विद्यालय</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>कालिढुङ्गा मा.वि.</td> <td>१०००००</td> </tr> <tr> <td>२</td> <td>कालिका मा.वि.</td> <td>१०००००</td> </tr> <tr> <td>३</td> <td>जलदेवी मा.वि.</td> <td>१०००००</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>३०००००</td> </tr> </tbody> </table>	सि नं.	विद्यालय	रकम	१	कालिढुङ्गा मा.वि.	१०००००	२	कालिका मा.वि.	१०००००	३	जलदेवी मा.वि.	१०००००		जम्मा	३०००००	३००,०००																	
सि नं.	विद्यालय	रकम																																		
१	कालिढुङ्गा मा.वि.	१०००००																																		
२	कालिका मा.वि.	१०००००																																		
३	जलदेवी मा.वि.	१०००००																																		
	जम्मा	३०००००																																		
७२			नापी बिलवेगर भुक्तानी	२००,०००																																

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
			बजेट खर्च लेखदा विल भरपाई, नापी विल लगायतका कागजात संलग्न राखी भुक्तानी गर्नुपर्दछ । पालिकाले जनज्योति मा विल लाई खेलकुद अनुदान तथा व्यवस्थापन तथा गुणस्तर सुधार अनुदानवापतको रकम भुक्तानी गर्दा के कति परिमाणको कार्य भएको सो खुल्ने प्राविधिक विल तथा कार्यसम्पन्न प्रतिवेदनवेगर रु.२०००००। भुक्तानी गरेको छ । उक्त कार्यको नापी विल तथा कार्यसम्पन्न प्रतिवेदन पेश हुनुपर्ने रु.																					
७३			<p>करारमा पदपूर्ति :</p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी कर्मचारी तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने तथा उपदफा (८) मा नगर प्रहरी, सवारी चालक, माली, वगैचे, चौकिदार, कार्यालय सहयोगी आदिको पद बाहेक अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न नसकिने कानूनी व्यवस्था रहेको छ । यस सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७४।१२।१४ मा जारी गरेको स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने कार्यविधि, २०७४ मा स्वीकृत दरबन्दी भन्दा बाहिर अन्य रूपमा कर्मचारीहरू राखी तलब भत्ता वा पारिश्रमिक भुक्तानी गर्न नमिल्ने र त्यस्तो कार्य प्रचलित कानून विपरित हुने हुँदा भुक्तानी गर्ने पदाधिकारीबाट असुल उपर हुने व्यहोरा उल्लेख छ । तर पालिकाले यस वर्ष सेवा करारमा राख्न नपाइने कर्मचारीलाई मात्र रु.६४८६०९०।०० भुक्तानी भएको अवस्था छ । स्थानीय सरकार संचालन भएको ५ वर्ष पुरा भएको, शुरु वर्ष संघीय लोक सेवा आयोगबाट पदपूर्ति भएको तथा बाँकी वर्ष प्रदेश लोकसेवा आयोगबाट समेत पूर्ति गर्ने गरी दरबन्दी पठाउनुपर्नेमा नपठाएको कारण हालसम्म पनि करार सेवामा कर्मचारीहरू रहेको देखिन्छ । ऐन अनुसार करारमा राख्न नपाउने दरबन्दीका कर्मचारीहरू करारमा राख्नु अनियमित नदेखिएको रु</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>पद</th> <th>कर्मचारीको नाम</th> <th>मासिक तलब</th> <th>चाडपर्व समेत वार्षिक तलब</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>ईन्जिनियर</td> <td>युधिष्ठिर के.सी.</td> <td>३७९९०</td> <td>४९३८७०</td> </tr> <tr> <td>2.</td> <td>ले.प्र.स.</td> <td>गोविन्द बुढाथोकी</td> <td>३०२००</td> <td>३९२६००</td> </tr> <tr> <td>3.</td> <td>कम्प्युटर अपरेटर</td> <td>ममता दहाल</td> <td>३०२००</td> <td>३९२६००</td> </tr> </tbody> </table>	सि.नं.	पद	कर्मचारीको नाम	मासिक तलब	चाडपर्व समेत वार्षिक तलब	1.	ईन्जिनियर	युधिष्ठिर के.सी.	३७९९०	४९३८७०	2.	ले.प्र.स.	गोविन्द बुढाथोकी	३०२००	३९२६००	3.	कम्प्युटर अपरेटर	ममता दहाल	३०२००	३९२६००	५,७४२,२३०
सि.नं.	पद	कर्मचारीको नाम	मासिक तलब	चाडपर्व समेत वार्षिक तलब																				
1.	ईन्जिनियर	युधिष्ठिर के.सी.	३७९९०	४९३८७०																				
2.	ले.प्र.स.	गोविन्द बुढाथोकी	३०२००	३९२६००																				
3.	कम्प्युटर अपरेटर	ममता दहाल	३०२००	३९२६००																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरजु रकम																																																																	
			<table border="1"> <tr> <td>4.</td> <td>अमिन</td> <td>राजेश गिरी</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>5.</td> <td>सहायक कम्प्युटर अपरेटर</td> <td>मनिषा सापकोटा</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>6.</td> <td>अ.स.ई.</td> <td>राजकुमार खड्का</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>7.</td> <td>सहायक कम्प्युटर अपरेटर</td> <td>फम्फि भुजेल</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>8.</td> <td>सहायक कम्प्युटर अपरेटर</td> <td>कृष्ण बहादुर जिरेल</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>9.</td> <td>सहायक कम्प्युटर अपरेटर</td> <td>जानकी खड्का खत्री</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>10.</td> <td>सहायक कम्प्युटर अपरेटर</td> <td>लक्ष्मण लामा</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>11.</td> <td>सहायक कम्प्युटर अपरेटर</td> <td>तारा नेपाली</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>12.</td> <td>सहायक कम्प्युटर अपरेटर</td> <td>मन्दीरा मोक्तानी</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>13.</td> <td>असिस्टेन्ट सव ईन्जिनियर</td> <td>रविन्द्र खत्री</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>14.</td> <td>ना.प्र.स</td> <td>समिता तामाङ</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td>15.</td> <td>ना.प्र.स</td> <td>सुजाता रिमाल</td> <td>२८६१०</td> <td>३७१९३०</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td></td> <td></td> </tr> </table>	4.	अमिन	राजेश गिरी	२८६१०	३७१९३०	5.	सहायक कम्प्युटर अपरेटर	मनिषा सापकोटा	२८६१०	३७१९३०	6.	अ.स.ई.	राजकुमार खड्का	२८६१०	३७१९३०	7.	सहायक कम्प्युटर अपरेटर	फम्फि भुजेल	२८६१०	३७१९३०	8.	सहायक कम्प्युटर अपरेटर	कृष्ण बहादुर जिरेल	२८६१०	३७१९३०	9.	सहायक कम्प्युटर अपरेटर	जानकी खड्का खत्री	२८६१०	३७१९३०	10.	सहायक कम्प्युटर अपरेटर	लक्ष्मण लामा	२८६१०	३७१९३०	11.	सहायक कम्प्युटर अपरेटर	तारा नेपाली	२८६१०	३७१९३०	12.	सहायक कम्प्युटर अपरेटर	मन्दीरा मोक्तानी	२८६१०	३७१९३०	13.	असिस्टेन्ट सव ईन्जिनियर	रविन्द्र खत्री	२८६१०	३७१९३०	14.	ना.प्र.स	समिता तामाङ	२८६१०	३७१९३०	15.	ना.प्र.स	सुजाता रिमाल	२८६१०	३७१९३०	जम्मा					
4.	अमिन	राजेश गिरी	२८६१०	३७१९३०																																																																	
5.	सहायक कम्प्युटर अपरेटर	मनिषा सापकोटा	२८६१०	३७१९३०																																																																	
6.	अ.स.ई.	राजकुमार खड्का	२८६१०	३७१९३०																																																																	
7.	सहायक कम्प्युटर अपरेटर	फम्फि भुजेल	२८६१०	३७१९३०																																																																	
8.	सहायक कम्प्युटर अपरेटर	कृष्ण बहादुर जिरेल	२८६१०	३७१९३०																																																																	
9.	सहायक कम्प्युटर अपरेटर	जानकी खड्का खत्री	२८६१०	३७१९३०																																																																	
10.	सहायक कम्प्युटर अपरेटर	लक्ष्मण लामा	२८६१०	३७१९३०																																																																	
11.	सहायक कम्प्युटर अपरेटर	तारा नेपाली	२८६१०	३७१९३०																																																																	
12.	सहायक कम्प्युटर अपरेटर	मन्दीरा मोक्तानी	२८६१०	३७१९३०																																																																	
13.	असिस्टेन्ट सव ईन्जिनियर	रविन्द्र खत्री	२८६१०	३७१९३०																																																																	
14.	ना.प्र.स	समिता तामाङ	२८६१०	३७१९३०																																																																	
15.	ना.प्र.स	सुजाता रिमाल	२८६१०	३७१९३०																																																																	
जम्मा																																																																					
७४			<p>फरक शिर्षकबाट खर्च : एकिकृत आर्थिक संकेत वर्गिकरण र व्याख्या, २०७४ मा खर्च शिर्षक उल्लेख गरेको र सोहीअनुसार खर्च गर्नुपर्ने उल्लेख छ। कार्यालयले खर्च शिर्षक फरक पारी खर्च गरेको कारण देहायअनुसारको रकम फरक परेको छ । शिर्षक फरक पारी खर्च गर्नु</p>																																																																		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																													
			<p>वित्तीय अनुसासनको उल्लंघन गर्नु हो। खर्च गर्नुपर्ने खर्च शिर्षक भन्दा बाहिरको शिर्षकबाट खर्च गर्ने कार्यमा पुर्ण नियन्त्रण गर्नुपर्दछ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>विवरण</th> <th>खर्च लेखेको शिर्षक</th> <th>खर्च लेख्नु पर्ने शिर्षक</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>सरिता जिरेललाइ सरुवा भ्रमण खर्च भुक्तानी</td> <td>पारिश्रमिक कर्मचारी</td> <td>सरुवा भ्रमण खर्च</td> <td>१२६००</td> </tr> <tr> <td>2.</td> <td>पदाधिकारीको तलव भत्ता भुक्तानी</td> <td>पारिश्रमिक कर्मचारी</td> <td>पारिश्रमिक पदाधिकारि</td> <td>५०१०००</td> </tr> <tr> <td>3.</td> <td>करार कर्मचारीको पोशाक भुक्तानी</td> <td>पोशाक</td> <td>करार सेवा शुल्क</td> <td>४८००००</td> </tr> <tr> <td>4.</td> <td>भौ नं ९५ रेडियो भिमेश्वरलाई विज्ञापन प्रशारणको</td> <td>संचार महशुल</td> <td>सुचना तथा विज्ञापन प्रकाशन</td> <td>२५०००</td> </tr> <tr> <td>5.</td> <td>भौनं २६ क्युसेरा मल्टिप्रपोज प्रालिबाट सिसिटिभि खरिद</td> <td>अन्य कार्यालय संचालन खर्च</td> <td>मेसिनरी तथा औजार</td> <td>४८८१८४</td> </tr> <tr> <td>6.</td> <td>भौनं ७४७ कोडरेन वेभ डेभलपमेन्टबाट सिसिटिभि जडानको विल भुक्तानी</td> <td>अन्य कार्यालय संचालन खर्च</td> <td>मेसिनरी तथा औजार</td> <td>३२०९२०</td> </tr> <tr> <td>7.</td> <td>गौनं ७६९ क्युसेरा मल्टिप्रपोज प्रालिबाट स्मार्ट हलको समाग्री खरिद</td> <td>अन्य कार्यालय संचालन खर्च</td> <td>मेसिनरी तथा औजार</td> <td>७००८१५</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>२५२८५१९</td> </tr> </tbody> </table>	सि.नं.	विवरण	खर्च लेखेको शिर्षक	खर्च लेख्नु पर्ने शिर्षक	रकम	1.	सरिता जिरेललाइ सरुवा भ्रमण खर्च भुक्तानी	पारिश्रमिक कर्मचारी	सरुवा भ्रमण खर्च	१२६००	2.	पदाधिकारीको तलव भत्ता भुक्तानी	पारिश्रमिक कर्मचारी	पारिश्रमिक पदाधिकारि	५०१०००	3.	करार कर्मचारीको पोशाक भुक्तानी	पोशाक	करार सेवा शुल्क	४८००००	4.	भौ नं ९५ रेडियो भिमेश्वरलाई विज्ञापन प्रशारणको	संचार महशुल	सुचना तथा विज्ञापन प्रकाशन	२५०००	5.	भौनं २६ क्युसेरा मल्टिप्रपोज प्रालिबाट सिसिटिभि खरिद	अन्य कार्यालय संचालन खर्च	मेसिनरी तथा औजार	४८८१८४	6.	भौनं ७४७ कोडरेन वेभ डेभलपमेन्टबाट सिसिटिभि जडानको विल भुक्तानी	अन्य कार्यालय संचालन खर्च	मेसिनरी तथा औजार	३२०९२०	7.	गौनं ७६९ क्युसेरा मल्टिप्रपोज प्रालिबाट स्मार्ट हलको समाग्री खरिद	अन्य कार्यालय संचालन खर्च	मेसिनरी तथा औजार	७००८१५	जम्मा				२५२८५१९	
सि.नं.	विवरण	खर्च लेखेको शिर्षक	खर्च लेख्नु पर्ने शिर्षक	रकम																																													
1.	सरिता जिरेललाइ सरुवा भ्रमण खर्च भुक्तानी	पारिश्रमिक कर्मचारी	सरुवा भ्रमण खर्च	१२६००																																													
2.	पदाधिकारीको तलव भत्ता भुक्तानी	पारिश्रमिक कर्मचारी	पारिश्रमिक पदाधिकारि	५०१०००																																													
3.	करार कर्मचारीको पोशाक भुक्तानी	पोशाक	करार सेवा शुल्क	४८००००																																													
4.	भौ नं ९५ रेडियो भिमेश्वरलाई विज्ञापन प्रशारणको	संचार महशुल	सुचना तथा विज्ञापन प्रकाशन	२५०००																																													
5.	भौनं २६ क्युसेरा मल्टिप्रपोज प्रालिबाट सिसिटिभि खरिद	अन्य कार्यालय संचालन खर्च	मेसिनरी तथा औजार	४८८१८४																																													
6.	भौनं ७४७ कोडरेन वेभ डेभलपमेन्टबाट सिसिटिभि जडानको विल भुक्तानी	अन्य कार्यालय संचालन खर्च	मेसिनरी तथा औजार	३२०९२०																																													
7.	गौनं ७६९ क्युसेरा मल्टिप्रपोज प्रालिबाट स्मार्ट हलको समाग्री खरिद	अन्य कार्यालय संचालन खर्च	मेसिनरी तथा औजार	७००८१५																																													
जम्मा				२५२८५१९																																													
७५			<p>मूल्य अभिवृद्धि कट्टी नगरेको: मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ६ ग वमोजिम सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघसंस्थाले ठेक्का वा करार अन्तर्गत आपूर्ति हुने वस्तु वा सेवा आपूर्ति वापतको रकम सम्बन्धित ठेकेदार वा</p>	६९,३०३																																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरजु रकम																								
			<p>आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने कर रकमको ३० प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शिर्षकमा जम्मा गरी बाँकी रहने कर वापतको रकम मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ। तर पालिकाले मुल्य अभिवृद्धि करको शत प्रतिशत नै तपसिलका फर्मलाई भुक्तानी दिएकोले उक्त मुअकर रकमको मुल्य समायोजन गरेको प्रमाण पेश गर्नुपर्ने रु ..</p> <table border="1"> <thead> <tr> <th>गौ भौ नं. र मिति</th> <th>भुक्तानीकर्ताको नाम</th> <th>भ्याट बाहेक रकम</th> <th>मु अ कर</th> </tr> </thead> <tbody> <tr> <td>२५।०७८।०५।२८</td> <td>क्युसेरा ईन्टरनेशनल प्रालि</td> <td>४४०८००</td> <td>५७३०४</td> </tr> <tr> <td>२६।०७८।०५।२८</td> <td>क्युसेरा मल्टीप्रपोज प्रालि</td> <td>४३२०२९.२४</td> <td>५६९६३</td> </tr> <tr> <td>७४७।०७९।२।१७</td> <td>कोडरेन वेबडेभलपमेन्ट सेन्टर</td> <td>२८४०००</td> <td>३६९२०</td> </tr> <tr> <td>७६९।०७९।२।१९</td> <td>क्युसेरा मल्टीप्रपोज प्रा. लि.</td> <td>६२०९९०.२६</td> <td>८०६२५</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td>२३९०९९</td> </tr> </tbody> </table>	गौ भौ नं. र मिति	भुक्तानीकर्ताको नाम	भ्याट बाहेक रकम	मु अ कर	२५।०७८।०५।२८	क्युसेरा ईन्टरनेशनल प्रालि	४४०८००	५७३०४	२६।०७८।०५।२८	क्युसेरा मल्टीप्रपोज प्रालि	४३२०२९.२४	५६९६३	७४७।०७९।२।१७	कोडरेन वेबडेभलपमेन्ट सेन्टर	२८४०००	३६९२०	७६९।०७९।२।१९	क्युसेरा मल्टीप्रपोज प्रा. लि.	६२०९९०.२६	८०६२५	जम्मा			२३९०९९	
गौ भौ नं. र मिति	भुक्तानीकर्ताको नाम	भ्याट बाहेक रकम	मु अ कर																									
२५।०७८।०५।२८	क्युसेरा ईन्टरनेशनल प्रालि	४४०८००	५७३०४																									
२६।०७८।०५।२८	क्युसेरा मल्टीप्रपोज प्रालि	४३२०२९.२४	५६९६३																									
७४७।०७९।२।१७	कोडरेन वेबडेभलपमेन्ट सेन्टर	२८४०००	३६९२०																									
७६९।०७९।२।१९	क्युसेरा मल्टीप्रपोज प्रा. लि.	६२०९९०.२६	८०६२५																									
जम्मा			२३९०९९																									
७६			<p>महंगि भत्ता भुक्तानी अर्थ मन्त्रालयको च.नं. १७१९ मिति २०७९।०९।१९ गतेको पत्रमार्फत करारमा कार्यरत कर्मचारीहरूलाई महंगि भत्ता उपलब्ध गराउने सम्बन्धमा कुनै पनि कानूनी व्यवस्था नभएको कारण करारमा कार्यरत कर्मचारीहरूलाई महंगि भत्ता उपलब्ध गराउन नसकिने व्यहोरा उल्लेख गरेको छ । उक्त निर्णय विपरित यस गाउँपालिकाले तपशिल बमोजिमका कर्मचारीहरूलाई महंगि भत्ता र स्थानीय भत्ता उपलब्ध गराएकोले थप व्ययभार पारेको रु</p> <table border="1"> <thead> <tr> <th>सि नं.</th> <th>पद</th> <th>कर्मचारीको नाम</th> <th>महंगि भत्ता</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>ईन्जिनियर</td> <td>युधिष्ठिर के.सी.</td> <td>24000</td> </tr> <tr> <td>2.</td> <td>ले.प्र.स.</td> <td>गोविन्द बुढाथोकी</td> <td>24000</td> </tr> </tbody> </table>	सि नं.	पद	कर्मचारीको नाम	महंगि भत्ता	1.	ईन्जिनियर	युधिष्ठिर के.सी.	24000	2.	ले.प्र.स.	गोविन्द बुढाथोकी	24000	१,३४४,०००												
सि नं.	पद	कर्मचारीको नाम	महंगि भत्ता																									
1.	ईन्जिनियर	युधिष्ठिर के.सी.	24000																									
2.	ले.प्र.स.	गोविन्द बुढाथोकी	24000																									

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम
			3. कम्प्युटर अपरेटर	ममता दहाल 24000
			4. अमिन	राजेश गिरी 24000
			5. सहायक कम्प्युटर अपरेटर	मनिषा सापकोटा 24000
			6. अ.स.ई.	राजकुमार खड्का 24000
			7. सहायक कम्प्युटर अपरेटर	फम्फि भुजेल 24000
			8. सहायक कम्प्युटर अपरेटर	कृष्ण बहादुर जिरेल 24000
			9. सहायक कम्प्युटर अपरेटर	जानकी खड्का खत्री 24000
			10. सहायक कम्प्युटर अपरेटर	लक्ष्मण लामा 24000
			11. सहायक कम्प्युटर अपरेटर	तारा नेपाली 24000
			12. सहायक कम्प्युटर अपरेटर	मन्दीरा मोक्तानी 24000
			13. असिस्टेन्ट सव ईन्जिनियर	रविन्द्र खत्री 24000
			14. सवारी चालक	दिनेश भुजेल 24000
			15. सवारी चालक	मिन बहादुर तामाङ 24000
			16. सवारी चालक	सुजन तामाङ 24000
			17. कार्यालय सहयोगी	उमेश लाप्चन 24000

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय				बेरजु रकम
			18.	कार्यालय सहयोगी	भोज बहादुर तामाङ	24000	
			19.	कार्यालय सहयोगी	शंकर तामाङ	24000	
			20.	कार्यालय सहयोगी	लिला कार्की	24000	
			21.	कार्यालय सहयोगी	माधव खड्का	24000	
			22.	कार्यालय सहयोगी	गोपिनी घिमिरे	24000	
			23.	चौकिदार	कालिदास वि क	24000	
			24.	चौकिदार	देवी प्रसाद लामिछाने	24000	
			25.	कार्यालय सहयोगी	मल्लिका नेपाली	24000	
			26.	कार्यालय सहयोगी	दल बहादुर जिरेल	24000	
			27.	कार्यालय सहयोगी	गणेश योगि	24000	
			28.	कार्यालय सहयोगी	राम बहादुर तामाङ	24000	
			29.	कार्यालय सहयोगी	रमेश घिमिरे	24000	
			30.	कार्यालय सहयोगी	खड्क बहादुर तामाङ	24000	
			31.	कार्यालय सहयोगी	सिर्जना नेपाली	24000	
			32.	प्राविधिक सहायक	मनोज के.सी.	24000	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय				बेरजु रकम
			33.	ना.प्र.स	निरोज पाण्डे	24000	
			34.	ना.प्र.स	रुद्र बहादुर विशंखे	24000	
			35.	ना.प्र.स	कुसुम घिसिङ	24000	
			36.	ना.प्र.स		24000	
			37.	ना.प्र.स		24000	
			38.	ना.प्र.स	समिता तामाङ	24000	
			39.	ना.प्र.स	सुजाता रिमाल	24000	
			40.	अनमि	शुसिला रिमाल	24000	
			41.	अनमि	आशा तामाङ	24000	
			42.	अनमि	रुकु खड्का	24000	
			43.	अनमि	नमुना तामाङ	24000	
			44.	अनमि	रविता जिरेल	24000	
			45.	कार्यालय सहयोगी	भिममाया जिरेल	24000	
			46.	कार्यालय सहयोगी	प्रमिला नेपाली	24000	
			47.	कार्यालय सहयोगी	कविता दहाल सुवेदी	24000	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम																																								
			<table border="1"> <tr> <td>48.</td> <td>अहेव</td> <td>स्वस्थानी रिमाल</td> <td>24000</td> </tr> <tr> <td>49.</td> <td>अनमि</td> <td>देवी चौलागाइ</td> <td>24000</td> </tr> <tr> <td>50.</td> <td>अहेव</td> <td>रिता मल्ल ठकुरी</td> <td>24000</td> </tr> <tr> <td>51.</td> <td>अनमि</td> <td>देवी जिरेल</td> <td>24000</td> </tr> <tr> <td>52.</td> <td>कार्यालय सहयोगी</td> <td>चमेली तामाङ</td> <td>24000</td> </tr> <tr> <td>53.</td> <td>हे अ</td> <td>देवेन्द्र पोखरेल</td> <td>24000</td> </tr> <tr> <td>54.</td> <td>नर्स</td> <td>अप्सरा शिवाकोटि</td> <td>24000</td> </tr> <tr> <td>55.</td> <td>अनमि</td> <td>सोनी जिरेल</td> <td>24000</td> </tr> <tr> <td>56.</td> <td>कार्यालय सहयोगी</td> <td>सविता तामाङ</td> <td>24000</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>1344000</td> </tr> </table>	48.	अहेव	स्वस्थानी रिमाल	24000	49.	अनमि	देवी चौलागाइ	24000	50.	अहेव	रिता मल्ल ठकुरी	24000	51.	अनमि	देवी जिरेल	24000	52.	कार्यालय सहयोगी	चमेली तामाङ	24000	53.	हे अ	देवेन्द्र पोखरेल	24000	54.	नर्स	अप्सरा शिवाकोटि	24000	55.	अनमि	सोनी जिरेल	24000	56.	कार्यालय सहयोगी	सविता तामाङ	24000	जम्मा			1344000	
48.	अहेव	स्वस्थानी रिमाल	24000																																									
49.	अनमि	देवी चौलागाइ	24000																																									
50.	अहेव	रिता मल्ल ठकुरी	24000																																									
51.	अनमि	देवी जिरेल	24000																																									
52.	कार्यालय सहयोगी	चमेली तामाङ	24000																																									
53.	हे अ	देवेन्द्र पोखरेल	24000																																									
54.	नर्स	अप्सरा शिवाकोटि	24000																																									
55.	अनमि	सोनी जिरेल	24000																																									
56.	कार्यालय सहयोगी	सविता तामाङ	24000																																									
जम्मा			1344000																																									
७७			<p>वडा कार्यालय संचालन खर्च गाउँपालिकाको प्रत्येक वडामा महिनामा ४ वटा वडा समितिको बैठक बापत मासिक रु.१५०००।०० खाजा खर्च र प्रत्येक बैठकको भत्ता रु.१०००।०० का दरले बढीमा छ जना सम्मको ४ वटा बैठकको रु.२४०००।०० सम्म बैठक माईन्यूटको आधारमा भुक्तानी गरेको छ । बैठकको माईन्यूट हेर्दा बैठक बस्नुपर्ने स्पष्ट आधार र औचित्यविना वडा कार्यालयको नियमित प्रकृतिका कार्यमा बैठक बसि विविध खर्च तथा भत्ता रकम भुक्तानी भएको हुदा यसलाई पालिकाले नियन्त्रण गरी आर्थिक मितव्ययिता अपनाउनु पर्दछ ।</p>																																									
७८			मोवाइल खरिद																																									

क्रम	भौचर नम्बर र	भौच र मिति	बिषय	बेरुजु रकम
			वडा नं. ६ का वडाध्यक्ष शम्शेर घिसिडले रु.१५००००।०० पेशकी लिई श्याम घडि रेडियो विक्रि सप्लायर्सबाट विभिन्न मितिमा रु.१९०००।००, १९२००।००, १९३००।०० र १९५००।०० दरको ४ वटा Redme-1 मोबाईल सेट खरिद गरी पान विल पेश गरेको आधारमा भुक्तानी गरेको छ । व्यक्तिगत प्रयोजनमा समेत आउने सामग्री खरिद गर्नु उचित देखिएन ।	
७९			ONM सर्वेक्षणका लागि भुक्तानी भौनं ४४३ मिति २०७८/१०/१७ बाट O&M सर्वेक्षणको लागि समिका रिसर्च सेन्टर एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि. लाइ रु.४९७,२००। भुक्तानी गरेको छ। के कति शाखा वनाउने वा कुन शाखामा कस्तो काम हुने हो र कति जनशक्ति लाग्ने हो भन्ने कुरा पालिका आफैलाइ वढी जानकारी हुनुपर्नेमा पालिका आफैले नगरी परामर्शदाताबाट काम गराई खर्च गर्नु उचित देखिएन। स्थानीय तहले काम गरेको ५ वर्ष व्यतित हुन लागेको अवस्थामा समेत सेवा प्रवाह गर्दा कति जनशक्ति लाग्ने हो भन्ने जानकारी पालिकाले राख्नुपर्नेमा यस्तो काममा समेत परामर्शसेवा लिनु उचित देखिएन। अतः खर्चमा मितव्ययीता कायम गर्ने गरी काम गर्नुपर्दछ।	
८०			खाद्यान्न विल रकम भुक्तानी बागमति प्रदेश सरकारद्वारा प्रकाशित स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धि ऐन, २०७५ मा स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधाको सम्बन्धमा उल्लेख गरेको छ । जसमा स्थानीय पदाधिकारीको खाद्यान्न सम्बन्धमा उल्लेख गरेको पाईदैन । स्थानीय सरकार संचालन ऐन, २०७४ मा पनि स्थानीय गाउँपालिका पदाधिकारी तथा कर्मचारीहरूलाई खाद्यान्न सुविधा उपलब्ध गराउने सम्बन्धमा उल्लेख गरेको छैन। सो विपरित यस गाउँपालिकाले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको खाद्यान्न भनि विविध खर्चको भुक्तानी दिएको छ। उदाहरणको लागि गो.भौ.नं. १८५ बाट गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको खाद्यान्नको विल भुक्तानी वापत रु.३२९८०।०० र गो.भौ.नं. ९०६ बाट गाउँपालिका अध्यक्षको क्वाटरमा विविध खर्च सुविधाको रकम भनि रु.३००००।०० लगाएतको भुक्तानी दिएको छ । यस्तो खर्चलाई नियन्त्रण गरी खर्चमा मितव्ययीता कायम गर्नु पर्दछ ।	
८१			सवारी साधन तथा मेसिनरी औजार भाडा: कार्यालयले यस आर्थिक वर्ष ईन्धनमा रु. ३०,००,०००।०० र सवारी साधन मर्मतमा रु. १९५०,०००।०० खर्च गरेको छ भने अर्कोतिर बजार अनुगमन लगायतको कार्यमा गाडि भाडा बापत रु. १२,८२,१००।०० खर्च गरेको छ । कार्यालयका	

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरजु रकम
			पदाधिकारी तथा कर्मचारीहरूले कार्यालयबाट गाडि तथा ईन्धन सुविधा लिने तथा बजार अनुगमन लगाएतमा भाडामा सवारी साधन प्रयोग गर्नु उचित देखिएन । उदाहरणको रूपमा गो भौ नं ४८२।२०७८।११।०९ बाट गाउँपालिका अध्यक्षले बोलेरो गाडि प्रयोग गरेको भाडा रु.१९५००।०० र गो भौ नं १९१ बाट विभिन्न मितिमा चरिकोट काठमाडौँ गाडी प्रयोग गरे बापत रु. ५५,५००।०० भरपाई गराई भाडा भुक्तानी गरेको छ । यस्तो कार्यलाई कार्यालयले नियन्त्रण गरी खर्चमा मितव्ययिता कायम गर्नु पर्दछ ।	
८२			अनुत्पादक खर्च यस गाउँपालिकाले प्रत्येक वडामा तिज विशेष कार्यक्रम लगाएत विभिन्न दिवसहरू मनाउन रु२५०००।०० को दरले रु ३७१०३०।०० भुक्तानी दिएकोमा यसका अधिकांश विल भरपाईहरू खाजा खर्च लगाएत विविध खर्चका विल भरपाईहरू समावेश गरेको छ । सार्वजनिक श्रोतको उपयोग गर्दा अधिकतम प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्नुपर्नेमा अनुत्पादक प्रयोजनमा खर्च गरेको देखिन्छ । आन्तरिक श्रोत कम भएको पालिकाले अनुत्पादक खर्चमा नियन्त्रण गरी विकास निर्माण तथा शिक्षा, स्वास्थ्यमा लगानी वृद्धि गर्नुपर्ने देखिन्छ ।	
८३			स्थानीय स्काउट कार्यालयलाई अनुदान स्थानीय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था नरहेको अवस्थामा यस गाउँपालिकाले गो.भौ.नं. ९१३ बाट स्थानीय स्काउट कार्यालयलाई अभिमुखिकरण तथा तालिम संचालनको लागि रु.३५००००।०० अनुदान भुक्तानी दिएकोमा स्काउट कार्यालयले कम्प्युटर ल्यापटप, प्रिन्टर लगाएतमा सामाग्रीहरू खरिद गरेको रकम भुक्तानी गरेको छ । स्काउट एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था भएकोमा गैर सरकारी संस्थालाई सामान खरिदको लागि रकम भुक्तानी गर्नु उचित देखिएन ।	
८४			कार्यविधिमा तोकिएको भन्दा बढी भुक्तानी: वागमती प्रदेशले तयार गरेको स्थानीय तहमा विनियोजन सशर्त अनुदान कार्यक्रम संचालन कार्यविधि, २०७८ को दफा ७ मा अनुदानको प्रतिशत र सीमा उल्लेख छ । जसमा कुल लागतको बढीमा ५० प्रतिशत अनुदान रहने उल्लेख छ । प्रदेश हस्तान्तरित चालु अन्तर्गत कृषि संकलन केन्द्र वैतेश्वर- २ दोलखा कार्यक्रमको लागि भौ नं १० बाट कृषि संकलन केन्द्र वडा नं २ लाइ प्रथम रनिड बिल वापत रु १२३२८१० खर्च गरेको तथा भौ नं ४९ बाट रु ६८७१९०। भुक्तानी गरेको समेत कुल रु	८४३,९१०

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																
			१९२००००। भुक्तानी गरेको छ। श्रेष्ठा परीक्षण गर्दा उक्त काममा रु २१५२१७९। को काम भएको भनि कार्य सम्पन्न प्रतिवेदन तयार गरेको छ। कार्यविधि अनुसार कार्यसम्पन्न भएको रकमको ५० प्रतिशतले हुने रकम रु १०७६०९०। मात्र भुक्तानी दिनुपर्नेमा रु १९२००००। भुक्तानी भइ भुक्तानी हुनुपर्ने भन्दा रु ८४३९१०। वढी भुक्तानी भएको छ। वढी भुक्तानी भएको रकम सम्बन्धितबाट असुल गर्नुपर्ने रु																																																	
८५			<p>सशर्तबाट करार कर्मचारीलाई महंगी र स्थानीय भत्ता भुक्तानी अर्थ मन्त्रालयको च.नं. १७१९ मिति २०७९।०१।१९ गतेको पत्रमार्फत करारमा कार्यरत कर्मचारीहरूलाई अन्य भत्ता उपलब्ध गराउने सम्बन्धमा कुनै पनि कानूनी व्यवस्था नभएको कारण करारमा कार्यरत कर्मचारीहरूलाई अन्य भत्ता उपलब्ध गराउन नसकिने व्यहोरा उल्लेख गरेको छ । उक्त निर्णय तथा स्वास्थ्यमा करार कर्मचारीको सेवा शर्तसम्बन्धी कार्यविधि विपरित यस गाउँपालिकाले तपशिल बमोजिमका कर्मचारीहरूलाई संघीय सशर्त शीर्षकबाट र स्थानीय भत्ता तथा कृषि तर्फ महंगी भत्ता उपलब्ध गराएकोले उक्त रकम सम्बन्धितबाट असुल गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>सि नं.</th> <th>पद</th> <th>कर्मचारीको नाम</th> <th>महंगी भत्ता</th> <th>स्थानीय भत्ता</th> <th>जम्मा</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>मेडिकल अधिकृत</td> <td>डा. विजु बैद्य</td> <td></td> <td>९४५०</td> <td>९४५०</td> </tr> <tr> <td>२</td> <td>हे. अ.</td> <td>मनोज कुमार यादव</td> <td></td> <td>३७२०</td> <td>३७२०</td> </tr> <tr> <td>३</td> <td>हे. अ.</td> <td>किशोर दाहाल</td> <td></td> <td>३७२०</td> <td>३७२०</td> </tr> <tr> <td>४</td> <td>हे. अ.</td> <td>लिला तामाङ</td> <td></td> <td>१११६०</td> <td>१११६०</td> </tr> <tr> <td>५</td> <td>रेडियोग्राफर</td> <td>सुमन धिताल</td> <td></td> <td>१११६०</td> <td>१११६०</td> </tr> <tr> <td>६</td> <td>अ.हे.व.</td> <td>दिपा गिरी</td> <td></td> <td>९९६०</td> <td>९९६०</td> </tr> <tr> <td>७</td> <td>अ.हे.व.</td> <td>सिर्जना खड्का</td> <td></td> <td>९९६०</td> <td>९९६०</td> </tr> </tbody> </table>	सि नं.	पद	कर्मचारीको नाम	महंगी भत्ता	स्थानीय भत्ता	जम्मा	१	मेडिकल अधिकृत	डा. विजु बैद्य		९४५०	९४५०	२	हे. अ.	मनोज कुमार यादव		३७२०	३७२०	३	हे. अ.	किशोर दाहाल		३७२०	३७२०	४	हे. अ.	लिला तामाङ		१११६०	१११६०	५	रेडियोग्राफर	सुमन धिताल		१११६०	१११६०	६	अ.हे.व.	दिपा गिरी		९९६०	९९६०	७	अ.हे.व.	सिर्जना खड्का		९९६०	९९६०	२९८,६५०
सि नं.	पद	कर्मचारीको नाम	महंगी भत्ता	स्थानीय भत्ता	जम्मा																																															
१	मेडिकल अधिकृत	डा. विजु बैद्य		९४५०	९४५०																																															
२	हे. अ.	मनोज कुमार यादव		३७२०	३७२०																																															
३	हे. अ.	किशोर दाहाल		३७२०	३७२०																																															
४	हे. अ.	लिला तामाङ		१११६०	१११६०																																															
५	रेडियोग्राफर	सुमन धिताल		१११६०	१११६०																																															
६	अ.हे.व.	दिपा गिरी		९९६०	९९६०																																															
७	अ.हे.व.	सिर्जना खड्का		९९६०	९९६०																																															

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय				बेरजु रकम	
			८	अ.हे.व.	सन्तोष योगी		९९६०	९९६०
			९	अ.हे.व.	सिर्जना पाख्रिन		९९६०	९९६०
			१०	अ.हे.व.	जमुना जिरेल		९९६०	९९६०
			११	अ.हे.व.	साजनी तामाड		९९६०	९९६०
			१२	अ.हे.व.	सुस्मिता बस्नेत		९९६०	९९६०
			१३	अ.हे.व.	निसा खड्का दाहाल		९९६०	९९६०
			१४	ल्याब टक्निसियन	मनोज बोहरा		९९६०	९९६०
			१५	ना.प्र.स.	निरोज पाण्डे	२४०००	९९६०	३३९६०
			१६	ना.प्र.स.	रुद्र बहादुर विशंखे	२४०००	९९६०	३३९६०
			१७	ना.प्र.स.	कुसुम घिसिङ	२४०००	९९६०	३३९६०
			१८	ना.प्र.स.	सुनिता ढुङ्गेल	२४०००	९९६०	३३९६०
			१९	ना.प्र.स.	सन्तोषी दाहाल	२४०००	९९६०	३३९६०
					जम्मा			२९८६५०
८६			पालिका वजेटवाट शिक्षकको तलब भत्ता अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ९ ले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था छ। सोही अनुसार पालिकालाइ संघीय सरकारले शिक्षकको तलब लगायतको सुविधा शशर्त अनुदानवाट उपलब्ध गराएको छ। तर					

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम																												
			<p>पालिकाले स्वीकृत दरबन्दीभिन्न नपरेका एवं विद्यालयले गत विगतदेखि नै आन्तरिक स्रोतबाट तलब भत्ता व्यहोरेका शिक्षकलाई वित्तीय समानीकरण लगायतको श्रोतबाट देहायका विद्यालयलाई शिक्षक दरबन्दी पर्याप्त नभएको भनि तलबको लागि रकम निकास गरेको पाईयो । आवश्यक भए दरबन्दी स्वीकृत गर्ने तर्फ पहल गर्नुपर्नेमा दरबन्दीभिन्न नपरेका तथा परेका शिक्षकहरूको लागि तलब भत्ता दिने गरी रु ३८ लाख ३३ हजार अनुदान दिएको देखियो। यस्तो प्रवृत्तिमा नियन्त्रण गर्नुपर्दछ। कानुन विपरितको यस्तो अनुदान निकास रकम उचित देखिएन।</p> <table border="1"> <thead> <tr> <th>कार्यक्रम/आयोजना/क्रियाकलापकोनाम</th> <th>स्रोत</th> <th>विनियोजन</th> <th>खर्च</th> </tr> </thead> <tbody> <tr> <td>गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान</td> <td>राजस्व बाँडफाँड - संघीय सरकार</td> <td>११५००००</td> <td>११५००००</td> </tr> <tr> <td>गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान</td> <td>राजस्व बाँडफाँड - प्रदेश सरकार</td> <td>११५००००</td> <td>११५००००</td> </tr> <tr> <td>गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान</td> <td>नेपालसरकार - समानिकरण अनुदान</td> <td>३५००००</td> <td>३५००००</td> </tr> <tr> <td>गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान</td> <td>आन्तरिक स्रोत</td> <td>५०,०००</td> <td>५०,०००</td> </tr> <tr> <td>गाउँपालिकाबाट स्वीकृत दरबन्दीमा रहेका शिक्षकहरूको तलब अनुदान</td> <td>नेपालसरकार - समानिकरण अनुदान</td> <td>१२०००००</td> <td>११३२६८०</td> </tr> <tr> <td>जम्मा:</td> <td></td> <td>३९०००००</td> <td>३८३२६८०</td> </tr> </tbody> </table>	कार्यक्रम/आयोजना/क्रियाकलापकोनाम	स्रोत	विनियोजन	खर्च	गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान	राजस्व बाँडफाँड - संघीय सरकार	११५००००	११५००००	गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान	राजस्व बाँडफाँड - प्रदेश सरकार	११५००००	११५००००	गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान	नेपालसरकार - समानिकरण अनुदान	३५००००	३५००००	गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान	आन्तरिक स्रोत	५०,०००	५०,०००	गाउँपालिकाबाट स्वीकृत दरबन्दीमा रहेका शिक्षकहरूको तलब अनुदान	नेपालसरकार - समानिकरण अनुदान	१२०००००	११३२६८०	जम्मा:		३९०००००	३८३२६८०	
कार्यक्रम/आयोजना/क्रियाकलापकोनाम	स्रोत	विनियोजन	खर्च																													
गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान	राजस्व बाँडफाँड - संघीय सरकार	११५००००	११५००००																													
गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान	राजस्व बाँडफाँड - प्रदेश सरकार	११५००००	११५००००																													
गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान	नेपालसरकार - समानिकरण अनुदान	३५००००	३५००००																													
गाउँपालिका अनुदान कोटाका शिक्षकहरूलाई तलब भत्ता अनुदान	आन्तरिक स्रोत	५०,०००	५०,०००																													
गाउँपालिकाबाट स्वीकृत दरबन्दीमा रहेका शिक्षकहरूको तलब अनुदान	नेपालसरकार - समानिकरण अनुदान	१२०००००	११३२६८०																													
जम्मा:		३९०००००	३८३२६८०																													
८७			नागरिकता नम्बर एकै भएका लाभग्राही																													

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय	बेरुजु रकम																																																																								
			नेपाल सरकारले जारी गर्ने नागरिकता परिचयपत्र नं. एक व्यक्तिको एकै हुने गरी जारी गर्दछ । यस पालिका अन्तर्गतका वडाको प्रथम त्रैमासिकको नमुना परीक्षणको रूपमा सामाजिक सुरक्षा पाउने लाभग्राहीहरूको विवरण परीक्षण गर्दा निम्न व्यक्तिहरूको नागरिकता परिचयपत्र नं. दोहोरो परेको छ । यस पालिका अन्तर्गतका वडा कार्यालयहरूले प्रत्येक त्रैमासिकको सामाजिक सुरक्षा भत्ता पाउनेहरूको लाभग्राहीहरूको विवरण परीक्षण गरी एकिन गर्ने र लगत कट्टा गर्नुपर्ने भए गरी यात दोहोरो परेको भए सम्बन्धितबाट असुल गरी एम आइ एस प्रणालीमा अध्यावधिक गर्नुपर्ने देखिन्छ ।																																																																									
			<table border="1"> <thead> <tr> <th>व्यक्तिगतपरिचय नं.</th> <th>नाम (अंग्रेजीमा)</th> <th>जन्म मिति</th> <th>वडा नं.</th> <th>नागरिकता नं</th> <th>भत्ता</th> </tr> </thead> <tbody> <tr> <td>1999033000433</td> <td>केशर कुमारी दाहाल</td> <td>१९९९-०३-३०</td> <td>६</td> <td>1106</td> <td>१२०००</td> </tr> <tr> <td>2001100300587</td> <td>पदम बहादुर खडका</td> <td>२००१-१०-०३</td> <td>८</td> <td></td> <td>१२०००</td> </tr> <tr> <td>1995051502684</td> <td>कमला बस्नेत</td> <td>१९९५-०५-१५</td> <td>४</td> <td>1169</td> <td>१२०००</td> </tr> <tr> <td>2008040202591</td> <td>विष्णु माया दहाल</td> <td>२००८-०४-०२</td> <td>६</td> <td></td> <td>१२०००</td> </tr> <tr> <td>2004060100452</td> <td>देव माया शिवाकोटी</td> <td>२००४-०६-०१</td> <td>६</td> <td>1236</td> <td>१२०००</td> </tr> <tr> <td>2009010903135</td> <td>दान बहादुर काफ्ले</td> <td>२००९-०१-०९</td> <td>६</td> <td></td> <td>८०००</td> </tr> <tr> <td>2028071500549</td> <td>रुद्रकुमारी थापा</td> <td>२००८-०८-१५</td> <td>२</td> <td>1294</td> <td>१२०००</td> </tr> <tr> <td>2009020901954</td> <td>मान बहादुर ठकुरी</td> <td>२००९-०२-०९</td> <td>६</td> <td></td> <td>४०००</td> </tr> <tr> <td>1999091100414</td> <td>निल माया ढुङ्गेल</td> <td>१९९९-०९-११</td> <td>४</td> <td>2164</td> <td>१२०००</td> </tr> <tr> <td>2000123068544</td> <td>भक्त लाल रिमाल</td> <td>२०००-१२-३०</td> <td>७</td> <td></td> <td>१२०००</td> </tr> <tr> <td>2007021400539</td> <td>अम्बिका देवी थापा</td> <td>२००७-०२-१४</td> <td>४</td> <td>2214</td> <td>१२०००</td> </tr> </tbody> </table>	व्यक्तिगतपरिचय नं.	नाम (अंग्रेजीमा)	जन्म मिति	वडा नं.	नागरिकता नं	भत्ता	1999033000433	केशर कुमारी दाहाल	१९९९-०३-३०	६	1106	१२०००	2001100300587	पदम बहादुर खडका	२००१-१०-०३	८		१२०००	1995051502684	कमला बस्नेत	१९९५-०५-१५	४	1169	१२०००	2008040202591	विष्णु माया दहाल	२००८-०४-०२	६		१२०००	2004060100452	देव माया शिवाकोटी	२००४-०६-०१	६	1236	१२०००	2009010903135	दान बहादुर काफ्ले	२००९-०१-०९	६		८०००	2028071500549	रुद्रकुमारी थापा	२००८-०८-१५	२	1294	१२०००	2009020901954	मान बहादुर ठकुरी	२००९-०२-०९	६		४०००	1999091100414	निल माया ढुङ्गेल	१९९९-०९-११	४	2164	१२०००	2000123068544	भक्त लाल रिमाल	२०००-१२-३०	७		१२०००	2007021400539	अम्बिका देवी थापा	२००७-०२-१४	४	2214	१२०००	
व्यक्तिगतपरिचय नं.	नाम (अंग्रेजीमा)	जन्म मिति	वडा नं.	नागरिकता नं	भत्ता																																																																							
1999033000433	केशर कुमारी दाहाल	१९९९-०३-३०	६	1106	१२०००																																																																							
2001100300587	पदम बहादुर खडका	२००१-१०-०३	८		१२०००																																																																							
1995051502684	कमला बस्नेत	१९९५-०५-१५	४	1169	१२०००																																																																							
2008040202591	विष्णु माया दहाल	२००८-०४-०२	६		१२०००																																																																							
2004060100452	देव माया शिवाकोटी	२००४-०६-०१	६	1236	१२०००																																																																							
2009010903135	दान बहादुर काफ्ले	२००९-०१-०९	६		८०००																																																																							
2028071500549	रुद्रकुमारी थापा	२००८-०८-१५	२	1294	१२०००																																																																							
2009020901954	मान बहादुर ठकुरी	२००९-०२-०९	६		४०००																																																																							
1999091100414	निल माया ढुङ्गेल	१९९९-०९-११	४	2164	१२०००																																																																							
2000123068544	भक्त लाल रिमाल	२०००-१२-३०	७		१२०००																																																																							
2007021400539	अम्बिका देवी थापा	२००७-०२-१४	४	2214	१२०००																																																																							

क्रम	भौचर नम्बर	भौच र मिति	बिषय					बेरुजु रकम
			2005112901258	शेर बहादुर खड्का	२००५-११-२९	६		१२०००
			2007100700361	माया तमाङ्नी	२००७-१०-०७	१	30838	१२०००
			2004110900613	बुद्धिमाला शेर्पा	२००४-११-०९	३		१२०००
			2006063000142	पदम कुमारी रिमाल	२००६-०६-३०	७	3239	१२०००
			2004091400218	यशोधरा रिमाल	२००४-०९-१४	७		१२०००
			2006082500914	मोतिराज लामा	२००६-०८-२५	१	3352	१२०००
			2008012201217	नेत्र कुमारी दहाल	२००८-०१-२२	६		१२०००
			2001123058576	कुमारी तामाङ्	२००१-१२-३०	६	368	१२०००
			2002123041455	हरी प्रसाद दहाल	२००२-१२-३०	६		१२०००
			2002082900741	सुर्य बहादुर बस्नेत	२००२-०८-२९	५	467	१२०००
			1989123023528	सेति कान्छी तामाङ्	१९८९-१२-३०	६		१२०००
			1997112900275	निर माया सार्की	१९९७-११-२९	५	966	१२०००
			2006120106328	अनिरुद्र घिमिरे	२००६-१२-०१	६		१२०००